

पशु आहारा सम्बन्धि कृषकहरूका लागि व्यावहारिक जानकारी



डा. मोघराज तिवारी
जनिषा कोलाक्षणि
बसन्त कुमार श्रेष्ठ
लुमानिधि पाण्डे



नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान
पशु आहारा महाशाखा
खुम्लटार, ललितपुर



पशु आहारा सम्बन्धि कृषकहरूका लागि व्यावहारिक जानकारी

डा. मेघराज तिवारी
मनिषा कोलाक्षपति
बसन्त कुमार श्रेष्ठ
लुमानिधि पाण्डे



नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान
पशु आहारा महाशाखा
खुमलटार, ललितपुर



प्रकाशक : नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर

© संवादिकार : पशु आहारा महाशाखा, खुमलटार

ISSN : 1992-6928

प्रकाशित प्रति : ४००

मुद्रक : सिद्धार्थ प्रिन्टिङ प्रेस, कनिवहाल, ललितपुर
मो. ९८५१३६०५४

हाम्रो भन्नु

हाम्रो देशमा पशुपन्धीको पालन पोषण कार्य प्रायः परम्परागत नै छ । कृषकको घर आँगनमा विभिन्न थरिका पशुपन्धीहरु पालिन्छन् र यी पशुहरु हाम्रो कृषि प्रणालीका अभिन्न अंगको रूपमा रहेकै छ । विगतका दशकमा पशुपन्धी पालन पद्धतिमा व्यापक सुधार आएको छ र यो व्यवसायले व्यवसायिक रूप लिन थालेको छ । तर अझै पनि आशातित प्रतिफल प्राप्त हुन भने सकेको छैन । राम्रो आय प्राप्त हुन नसक्नुमा विभिन्न कारणहरु मध्य पोषिलो आहाराको वैज्ञानिक उपयोग हुन नसक्नु पनि एक हो । तर कृषक स्तरमा भने यस्ता प्रविधिको उपयोग कमै मात्र भएको छ । जस्ते गर्दा उत्पादन लाग बढी छ । उत्पादन लागतमा बढी हुनुको मुख्य कारणहरुमा (१) स्थानीय स्तरमा उपलब्ध दाना सामग्रीहरुको उपयोग हुन नसक्नु (२) दानाको तयारी गर्न प्रयोग हुने सामग्रीहरुको मात्रा मिलाउन नसक्नु (३) पशुपन्धीको उमेर, शारीरिक अवस्था र उत्पादन क्षमताको आधारमा आहाराको उपयोग हुन प्राविधिक ज्ञानको कमि हुनु आदि जस्ता कारक तत्वहरु रहेका छन् । कृषकले भोगेका यस्ता समस्याहरु समाधानका लागि नेपाल सरकारले नेपाल कृषि अनुसन्धान परिषद् मार्फत पशु आहारा उत्पादन, प्रशोधन उपयोग र संरक्षण सम्बन्धी अनुसन्धानको कार्य गरिरहेको छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफैनै संयन्त्रको उपयोग गरी स्थानीय स्तरमा पाईने पशुजन्य खाद्यपदार्थको प्रयोग गरी कम लागतमा पशुपन्धीको आहारा उत्पादन, प्रशोधन र उपयोग सम्बन्धी कृषक उपयोगी प्रविधि विकासको कार्य निरन्तर जारी छ । प्रविधि प्रसार लाई निरन्तरता दिनका लागि यो पुस्तिका तयार पारिएको छ ।

यो पुस्तिकामा विभिन्न ५ परिच्छेदमा पशु आहाराको उत्पादन, संरक्षण र उपयोग सम्बन्धी चर्चा गरिएको छ । यी प्रविधिहरु कृषकका लागि उपयोग हुने छन् भन्ने आशा लिएका छौं ।

तिष्य सूची

विवरण	पेज
परिच्छेद-१ पशु आहाराको सैद्धान्तिक पक्ष	१
पृष्ठभूमि	१
पोषण	१
पशु आहारा व्यवस्थापन	२
पशु आहारामा हुनु पर्ने गुणहरू	२
पशुहरूलाई आहारा खुवाउदा ध्यान दिनु पर्ने कुराहरू	३
पशुहरूको आहारामा पाइने मुख्य-मुख्य तत्वहरू	३
परिच्छेद-२ पशु आहाराको किसिम र उपयोग विधि	५
पशु आहाराको किसिम	५
सन्तुलित दाना बनाउन स्थानीय कच्चा पदार्थको प्रयोग	१०
हिंउदका लागि विशेष दाना तथा खुराकको प्रबन्ध	१३
परिच्छेद-३ घांस संरक्षण प्रविधि	१५
हे	१५
साइलेज	१८
साइलेज बनाउने तरिका	१८
साइलेजको फाइदा	१९
असल साइलेजमा हुनु पर्ने गुणहरू	२०
साइलेज खुवाउँदा ध्यान दिनु पर्ने कुराहरू	२०
वालीको उपपदार्थको संरक्षण	२०

परिच्छेद-४
हरियो धाँस उत्पादन

२१

हरियो धाँस उत्पादन र उपयोग	२१
कृषि जन्य उपपदार्थको उपचार विधि	६९
रसायनिक उपचार	६९
भौतिक उपचार	७०
उपचार गरिएको पराल, नल, ढोंड र छवाली पशुलाई खुवाउने तरिका	७०

परिच्छेद-५
पशु आहारा महाशाखाको केही उपलब्धीहरु

७५

दूधालु गाई भैंसीका लागि युरिया मोलासेस मिनरल ब्लक	७५
मिनरल ब्लक भनेको के हो ?	७५
युरिया मोलासेस मिनरल ब्लक चटाउनाले के फाइदा हुन्छ ?	७६
मिनरल ब्लकको उपयोग कसरी गर्ने ?	७६
उखुको टुप्पोलाई पशु आहारामा प्रयोग गर्ने प्रविधि	७७
उखुको टुप्पाको उत्पादन तथा उपयोगको अवस्था	७७
बाखालाई युरिया मिश्रित पराल खुवाउने प्रविधि	७७
बाखा उत्पादन तथा आहाराको उपयोगको अवस्था	७७
परालमा युरिया मिसाउने तरिका	७८
खुवाउने तरिका	७८
आहाराको उपयोग र वृद्धि दर	७८
सन्दर्भ सामाग्रीहरु	९६

परिच्छेद-१

पशु आहाराको सैद्धान्तिक पक्ष

पृष्ठभूमि

पशुपालन व्यवसाय नेपालको कृषि प्रणालीको अभिन्न अंग हो । नेपालको पशुपालन प्रणाली परम्परागत शैलीमा नै आधारित छ । जसको प्रमुख कारण नयाँ प्रविधिको बारेमा ज्ञान नहुनु वा ध्यान नदिनु हो । पशुबाट बढी उत्पादन लिनका लागि अनुसन्धानबाट विभिन्न प्रविधिहरूको विकास भइसकेको छ । धेरै कृषकहरूलाई यतिमात्र थाहा छ कि पशुवस्तुलाई खुवाउनु पर्दछ तर कुन अवस्थामा दाना, पराल, भुस र हरियो घाँस कति मात्रामा खुवाउँदा पशुवस्तुहरूबाट बढि फाइदा लिन सकिन्छ भन्ने बारे प्रर्याप्त जानकारी छैन । पशुपालनमा लाग्ने कुल खर्चको ६०-७० प्रतिशत पशु आहारामा नै खर्च हुन जान्छ । स्थानीय स्तरमा उत्पादन भएका पशु आहाराजन्य पदार्थको प्रयोग हुन सकेमा यो ६०-७० प्रतिशत दानाको लागतलाई ४० प्रतिशतमा भार्न सकिन्छ । बढि उत्पादन लिनका लागि पशुहरूलाई सन्तुलित र पौष्टिक आहारा खुवाउनु पर्ने जानकारी हुनु अत्यन्त जरुरी छ । यही कुरालाई मनन् गरी यो पुस्तिका कृषकहरूको लागि तयार गरिएको छ ।

पोषण

शरीरको वृद्धि गर्न, स्वस्थ राख्न र उत्पादन गर्नका लागि आवश्यक पर्ने खाद्य तत्वलाई पोषण भनिन्छ ।

पोषणको महत्व

- शरीरलाई शक्ति प्रदान गर्नु ।
- शरीरका कमजोर मांसपेशीलाई मजबुत गर्नु ।
- शरीरको उचित रूपमा वृद्धि र विकास गर्नु ।
- गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य स्थिति राम्रो राख्नु ।
- रोगसँग लड्ने क्षमताको विकास गर्नु ।

पशु आहारा व्यवस्थापन

आहारा व्यवस्थापनले पशुको उत्पादकत्वमा ठूलो प्रभाव पार्दछ । पशुहरूलाई कुन अवस्थामा के खुवाउने ? कति खुवाउने ? कसरी खुवाउने भन्नेलाई नै पशु आहारा व्यवस्थापन भनिन्छ । गाउँघरमा कृषकहरूले बढी फाइदा लिन पशुहरूलाई चाहिने भन्दा बढी आहारा खुवाउने गरेको पाइन्छ । तर आहारा पशुको उत्पादन अवस्था अनुसार खुवाउन जरुरी छ । जस्तैः (क) हुक्ने अवस्था (ख) गर्भिणी अवस्था, (ग) दूधालु अवस्था (घ) थारो अवस्था (ड) काममा प्रयोग भइरहेको अवस्था । यी विभिन्न अवस्थाका लागि पोषण तत्वको मात्रा फरक फरक हुन्छ ।

साधारणतया पशुहरूलाई पराल, नल, ढोड, छावाली, हे, साइलेज, हरियो घाँसपात, सन्तुलित दाना, कुँडो आदि खुवाइन्छ । हरियो घाँसमा हिउँदै घाँस जस्तैः जै, वर्सिम, भेच, बोडी, खेसरी, केराउ आदि र वर्षे घाँसमा दिनानाथ, टियोसेन्टी, ज्वार, बाजरा, सुडान आदि, बुहर्षिय घाँसमा कोसेवाली डेस्मोडियम, कुड्जु, सिराट्रो, क्लोभर, लुसर्न आदि र अकोसे वालीमा पाराग्रास, नेपियर, सेटेरिया, रोड्स, पास्पालम, राइग्रास, कक्सफुट आदि, डालेघाँसमा बडहर, इपिलझिपिल, टाँकी, कोइरालो, किम्बु, काब्रो आदि खुवाइन्छ । धेरै घाँस उत्पादन भएको बेलामा पशुहरूलाई खुवाई बाँकी रहेको घाँसहरूलाई हे र साइलेज बनाएर संरक्षण गरी घाँसपातको अभाव भएको बेलामा पशुहरूलाई खुवाउन सकिन्छ र यसो गर्नाले हिउँदमा पशुबाट उत्पादन निरन्तर लिन सकिन्छ ।

पशु आहारामा हुनु पर्ने गुणहरू

- आहारामा सन्तुलित मात्रामा विभिन्न पोषकतत्वहरु जस्तैः प्रोटिन, कार्बोहाइड्रेड, बोसो, खनिज तत्व, भिटामिन हुनुपर्दछ ।
- आहारा पशुहरूको रुची अनुसारको हुनु पर्दछ ।
- आहारा सजिलैसँग पच्ने खालको हुनु पर्दछ ।
- हरियो, ताजा, र प्रचुर मात्रामा पानीको मात्रा भएको आहारा राम्रो हुन्छ ।

- आहारा सस्तो हुनु पर्दछ ।
- आहारा स्वस्थकर हुनु पर्दछ ।
- हानीकारक पदार्थहरू जस्तै टानीन र अल्क्यालोईड रहित हुनु पर्छ ।

पशुहरूलाई आहारा खुवाउँदा ध्यान दिनु पर्ने कुराहरु

- पशुको जात, उमेर, शारीरिक अवस्था र उत्पादन क्षमता आदि हेरी प्रर्याप्त मात्रामा आहारा खुवाउनु पर्छ ।
- पशुहरूलाई बेगला बेगलै खुवाउनु पर्छ तर पन्छीलाई समूहमा दाना खुवाइन्छ ।
- दैनिक निर्धारित समयमा नै खुवाउनु पर्छ (दैनिक २-३ पटक सम्म) ।
- पशुहरूलाई पर्याप्त मात्रामा सफा पिउने पानी २४ सै घण्टा उपलब्ध गराउनु पर्छ ।
- आहारा एकाएक बदल्नु हुँदैन, क्रमिक रूपमा बदल्नु पर्छ ।
- गाई भैसीलाई प्रतिदिन उपलब्ध भए सम्म प्रशस्त मात्रामा (३०-४० के.जी.) हरियो घाँसपात खुवाउनु पर्छ ।
- खाली पेटमा कोसेघाँस खुवाउनु हुँदैन, खुवाउनु परेमा पराल वा भुसर्सँग मिसाएर खुवाउनु पर्छ (७० प्रतिशत अकोशे र ३० प्रतिशत कोशे घाँस) ।
- उत्पादनको लागत घटाउन १ के.जी. सन्तुलित दानाको सट्टा १२ के.जी. हरियो घाँस खुवाए पुग्छ ।

पशुहरूको आहारामा पाइने मुख्य-मुख्य तत्वहरु

विभिन्न किसिमका पशु आहारामा पाइने पौष्टिक तत्वहरूको जानकारी विना कुनै पनि किसिमको आहारा वा दाना बनाउँन सकिदैन । पशु आहारामा पाइने पौष्टिक पदार्थको मात्राले सो आहाराको गुणस्तर बुझाउँछ । यस बाहेक पाचकत्व, पौष्टिकत्व पची शरीरमा रहने मात्रा पनि पौष्टिक पदार्थको मात्रामा भर पर्ने हुँदा यसको अरु महत्व देखिन्छ । अरु माध्यमहरूबाट पशु आहाराको गुणस्तरमापन त्यति सजिलो नहुने र सामान्य किसानहरूले बुझनका लागि पनि तुलनात्मक रूपले असजिलो हुने हुनाले

त्यसमा रहेका पौष्टिकतत्वहरु निर्धारण गर्न आवश्यक देखिन्छ । तसर्थ पशुहरुलाई शारीरिक अवस्था र उत्पादन क्षमता हेरी आवश्यकतानुसार खुवाउनका लागि ती खाद्यपदार्थहरुमा रहेका पौष्टिक तत्वहरुको ज्ञान हुनु नितान्त आवश्यक छ ।

देशका विभिन्न भागमा पाइने विभिन्न किसिमका पशु आहाराजन्य खाद्यपदार्थहरुमा रहेका पौष्टिक तत्वहरुको निर्धारण यस महाशाखाले विगतका ३० वर्ष देखि गर्दै आइरहेको छ र भविष्यमा पनि गर्दै जानेछ । खाद्यपदार्थमा रहेको पौष्टिक तत्वहरुको पाचकत्वको मात्रा निर्धारणले हाम्रो देशमा पाइने पशु आहाराको गुणस्तर थाहा पाउन र सोही अनुसार स्थानीय तहमा उपलब्ध हुने आहाराको मात्रा हेरी पशु आहाराको छानौट गरी पशुहरुलाई सन्तुलित रूपमा घाँस, दाना खुवाउन मद्दत पुरदछ । आहारा परिक्षण गर्दा त्यसमा रहेको विभिन्न पोषक तत्वहरुको उपलब्ध मात्राको परिक्षण गरिन्छ जुन निम्न अनुसार व्याख्या गरिएको छ ।

१. सुख्खा पदार्थ
२. शक्ति
३. कच्चा प्रोटीन
४. प्राइगारिक पदार्थ
५. खरानी
६. रेशादार पदार्थहरु
७. खनिज पदार्थहरु
 - (क) क्याल्सियम
 - (ख) फस्फोरस
८. भिटामिन

सुख्खा पदार्थ

कुनै पनि खाद्यपदार्थबाट यदि त्यसमा रहेको पानीको मात्रालाई हटाउने हो भने वाँकी रहेको भागलाई सुख्खा पदार्थ भनिन्छ । सुख्खा पदार्थमा पशुहरुलाई आवश्यक पर्ने पानी बाहेकका सम्पूर्ण खाद्यपदार्थहरु जस्तै शक्ति, प्रोटीन, बोसो, रेशादार पदार्थ, खनिज पदार्थ र भिटामिन नीहित हुने हुनाले यसको ठूलो महत्व छ । पशुहरुलाई प्रति १०० के.जी. तौल भएको गाईको लागि २-

२.५ के.जी., भैंसीको लागि २.५-३ के.जी., भेंडावाखाको लागि ३-५ प्रतिशत सुख्खा पदार्थको आवश्यकता पर्दछ ।

शक्ति

शक्तिको मुख्य श्रोत कार्बोहाइड्रेड हो । कार्बोहाइड्रेडले पशुपन्धीको शरीरका लागि शक्ति (५० प्रतिशत भन्दा बढी) प्रदान गर्दछ । विरुवाहरुमा ६० देखि ९० प्रतिशत सम्म कार्बोहाइड्रेड पाइन्छ । पशुहरुको तन्तुमा शक्ति एकदमै कम (१ प्रतिशत भन्दा कम) हुन्छ, तर यो मात्रा पशुहरुको शरीरका लागि अतिनै जरुरी छ । कार्बोहाइड्रेड मकै, गहुँ, आलु, जौ, धान, कोदो आदीमा पाईन्छ ।

प्रोटीन

प्रोटीन वनस्पतिजन्य र पशुजन्य खाद्यपदार्थमा पाईन्छ । ससाना बोट विरुवामा यसको मात्रा बढी हुन्छ र जति जति विरुवाको उमेर बढ्दै गयो यसको मात्रा पनि त्यति नै घट्दै जान्छ । कोशेवाली जातका विरुवाहरुमा अकोशे भन्दा बढी प्रोटीन पाइन्छ । त्यस्तै गरी डाँठमा भन्दा पातमा बढी प्रोटीनको मात्रा हुन्छ । जनावरको रौं, ऊन, प्वाँख र मांसपेशी आदि मुख्यतया प्रोटीनबाट बनेको हुन्छ ।

विभिन्न जातका पशुहरुको प्रोटीनको आवश्यकता तिनीहरुको काम उमेर शारीरिक वृद्धि र तिनीहरुबाट उत्पादन हुने वस्तुका आधारमा फरक फरक हुन्छ ।

प्राङ्गारिक पदार्थ

प्राङ्गारिक पदार्थले खनिज तथा केही अन्य पदार्थ बाहेक कार्बनयुक्त खाद्य पदार्थहरु जस्तै: प्रोटीन, कार्बोहाइड्रेड, चिल्लो पदार्थ (बोसो) लाई जनाउँछ ।

खरानी

यदि कुनै पनि खाद्यपदार्थलाई फर्नेसमा ५०० देखि ५५० डिग्री सेन्टिग्रेडको तापक्रममा ४-५ घण्टासम्म राख्ने हो भने त्यसमा रहेको प्राङ्गारिक पदार्थ नष्ट भै खरानी मात्र बाँकी रहन्छ । यो खरानीबाट खाद्यपदार्थमा विभिन्न खनिजतत्वको मात्रा पत्ता लगाईन्छ । जस्तै: क्यालिस्यम, फस्फोरस, इत्यादि ।

रेशादार पदार्थहरु

यो खाद्यपदार्थको त्यस्तो भाग हो जसको पाचकत्व कम हुन्छ । यसमा सेलुलोज, हेमिसेलुलोज र लिगनिनको केही मात्रा समावेश भएको हुन्छ । उग्राउने पशुहरूलाई दिइने घाँस, पराल आदि जस्ता पशु आहाराहरूमा रेसाको मापन गर्दा ए.डि.एफ., एन.डि.एफ र लिगनिनको मात्रा पत्ता लगाई सेलुलोज र हेमीसेलुलोज जस्ता रेशायुक्त पदार्थहरुको मात्रा निर्धारण गरिन्छ । विभिन्न किसिमका रेशादार आहाराहरु जस्तै डालेघाँस र पराल आदिको सदुपयोग हुन ७०-१३० ग्राम वा सो भन्दा बढी कच्चा प्रोटीन प्रति किलो सुख्खा पदार्थमा हुनु पर्दछ । । रेशादार पदार्थको हकमा २४-२६ प्रतिशत एन.डि.एफ र १७-२१ प्रतिशत ए.डि.एफ. आहारामा हुनु राम्रो मानिन्छ ।

खनिज पदार्थहरु

खनिज पदार्थले शरीरको विभिन्न किसिमको प्रकृयाहरु (जस्तै: पाचन र अन्य) को नियन्त्रण गर्नुका साथै अन्य प्रकृयामा ठूलो भूमिका खेल्दछ । केही खनिज पदार्थहरु जस्तै: क्याल्सियम शारीरिक बनावटका लागि (जस्तै हाड र अण्डाको बाहिरी भाग) नभई नहुने हुन्छ । हुर्कदो उमेरका पशुपक्षीहरु, दूध र मासु उत्पादन गर्ने, त्यस्तै गरी कामका लागि प्रयोग हुने पशुहरु वा भखरै व्याएको पशुहरुका लागि क्याल्सियम र फस्फोरसको अनुपात सामान्यतया २:१ (दुई भाग क्याल्सियम र एक भाग फस्फोरस) हुन जरुरी छ ।

क्याल्सियम

क्याल्सियम पशुहरुको अस्थिपञ्जरको विकासका जरुरी छ । शरीरमा भएको क्याल्सियमको ९९ प्रतिशत हाड र दाँतमा पाइन्छ । त्यसकारण, दाँत र हाडको विकासका लागि यो नभई नहुने खनिज तत्व हो । त्यस्तै गरी रगत जम्न क्याल्सियमले ठूलो भूमिका खेलेको हुन्छ । दूध, हरियो पातहरु, दलहन बालीहरु क्याल्सियमका प्रमुख श्रोतहरु हुन् । त्यस्तै गरी माछाको धूलो, मासु र हाडको धूलोमा पनि क्याल्सियम धेरै मात्रामा पाइन्छ ।

फस्फोरस

शरीरमा फस्फोरसको बढी मात्रा हाडमा पाइन्छ । क्याल्सियमले जस्तै फस्फोरसले पनि दाँत र हाड बन्नमा ठूलो योगदान पुऱ्याएको हुन्छ । रगतमा

क्यालिसयमको मात्रा उचित मात्रामा रही रहन पनि फस्फोरसले सहयोग गरेको हुन्छ । माछाको धूलो, मासुको धूलो, हाडको धूलो, मकै, धान र गहुँ फस्फोरसका मुख्य श्रोतहरु हुन् ।

भिटामिन

भिटामिन २ प्रकारका हुन्छन् । पानीमा घुले (भिटामिन बी ग्रुप र भिटामिन सी) र बोसोमा घुले (भिटामिन ए, डि, इ र के) । बोसोमा घुले भिटामिनहरु जनावरले आफैले उत्पादन गर्दछन् भने पानीमा घुले भिटामिनहरु खाद्य पदार्थहरुबाट प्राप्त गर्दछन् ।

पशुजन्य खाद्यपदार्थहरुमा पाइने पौष्टिकतत्वहरुको मात्रामा विभिन्न कुराहरुले असर पारेको हुन्छ । जस्तै: मलखादको प्रयोग, सिंचाई, हावापानी, माटोको किसिम, विरुवाको अवस्था, समय, खनजोत गर्ने तरिका र स्थानको उचाई आदि ।

परिच्छेद-२

पशु आहाराको तयारी र उपयोग विधि

वैज्ञानिक तरिका अपनाएर पशुआहाराको तयारी गर्नु पर्छ र सिफारिस भए अनुसार उक्त खुराकको उपयोग हुनु पर्छ ।


पशु आहाराको किसिम

पशुको अवस्था अनुसार आहाराको किसिम छुट्याइन्छ जस्को व्याख्या तल दिइएको छ ।

जीवन निर्वाहका लागि आहारा

यसमा पशुहरूलाई बाँच्नका लागि मात्र खुवाइन्छ, जस्तै वयश्क पशुलाई दैनिक २ किलो दाना, ५-७ किलो पराल, १५-२० किलो हरियो घाँसपातको आवश्कता पर्दछ ।

खुराकमा आहाराको मात्रा



गर्भिणी पशुहरूका लागि आहारा

यसमा पशुहरूलाई व्याउनु भन्दा ६० दिन अगावै देखि जीवन निर्वाह दानामा १.५ किलो थप दाना खुवाउनु पर्दछ किनकि त्यतिवेला पेटमा भएको बच्चाको वृद्धि द्रुत गतिमा भइरहेको हुन्छ ।

उत्पादनका लागि आहारा

यसमा पशुहरूको दूध उत्पादन गर्ने क्षमता हेरी जीवन निर्वाह आहारामा थप दाना खुवाउनु पर्छ । पहिलो २ लिटर दूध उत्पादन गर्ने पशुहरूलाई थप दाना दिनु पर्दैन त्यसपछि प्रत्येक ३ लिटर दूध उत्पादनका लागि १ किलो दाना जीवन निर्वाह आहारामा थप्नु पर्छ ।

शारीरिक वृद्धि विकास गर्ने आहारा

यसमा पशुहरूको शारीरिक तौल अनुसार सुख्खा पदार्थ, प्रोटीन, कार्बोहाइड्रेड खुवाउनु पर्छ । जीवन निर्वाह आहारामा थप ०.५ किलो दाना प्रति दिन खुवाउनु पर्छ ।

कामका लागि आहारा

जोत्ने, गाडा तान्ने, भारी बोक्ने, दाई गर्ने, कोल पेल्ने इत्यादि काम गर्ने पशुलाई जीवन निर्वाह आहारामा थप १ केजी दाना खुवाउनु पर्छ ।

सन्तुलित आहारा र यसको महत्त्व

सन्तुलित आहारा भन्नाले पशुहरूलाई आवश्यक पर्ने कार्बोहाइड्रेड, प्रोटीन, बोसो, भिटामिन, खनिज पदार्थ र पानीको दैनिक माग पूर्ति हुने गरी विभिन्न खाद्यवस्तुको ठीक परिमाण र अनुपातको खुराकलाई बुझाउँछ ।

- शारीरिक र मानसिक विकास गर्न सहयोग पुऱ्याउँछ ।
- शरीरलाई आवश्यक शक्ति पूर्ति गर्छ ।
- शरीरको तापक्रम नियन्त्रण गर्छ ।
- शरीर भित्रका कोषको क्षय तथा संक्रमणबाट बचाउन सहयोग पुऱ्याउँछ ।

सन्तुलित दानामा प्रयोग हुने पदार्थहरू

- अन्नवाली : मकै, गहुँ, जै, जौ, कोदो, चामल इत्यादि ।
- अन्नवालीका उपपदार्थ: ढुटो, चोकर आदि ।
- तेलहन वालीको पिनाहरू : सूर्यमूखीको पिना, तोरीको पिना, तिलको पिना आदि ।

- दलहन दालको गेडागुडी : भटमास, भटमासको पिना तथा अन्य दलहन, चुन्नी ।
- पशुजन्य पदार्थहरु : माछाको धुलो, हरिको धुलो, ब्लडमिल, भिटामिन आदि ।
- अन्य: मोलासेस, मिनरल, भिटामिन आदि ।

सन्तुलित दाना बनाउन स्थानीय कच्चा पदार्थको प्रयोग

सन्तुलित दाना

सन्तुलित आहारा भनेको पशु वस्तुलाई चाहिने पौष्टिकतत्वहरु उचित मात्रामा उपलब्ध हुने गरी तयार गरिएको दैनिक खुराकलाई सम्भनु पर्दछ । यस्तो खुराकले गाईवस्तुको जीवन धान्न, व्याउने छ भने बच्चालाई गर्भमा राम्रोसँग हुक्काउन, बाच्छाबाच्छी छ भने शारीरिक वृद्धि हुन र दुहुना छ भने दूध उत्पादन गर्न आदि सबै पौष्टिकतत्वहरु ठीकठीक मात्रामा उपलब्ध गराएको हुन्छ । यस्तो किसिमको आहारा पशुवस्तुहरुका लागि विभिन्न अवस्थालाई विचार गरेर खुवाउनु पर्दछ । परम्परागत आहारामा पशुलाई चाहिने जति पोषकतत्व नहुने हुनाले पशुहरुको उत्पादन घट्न जान्छ ।

सन्तुलित दाना बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरु

शक्तिका श्रोतहरु: मकै, गहुँ, चोकर, ढूटो ।

प्रोटीनका श्रोतहरु: भटमास, पिनाहरु, विभिन्न दालका चोकरहरु, मासुको धुलो, माछाको धुलो आदी ।

खनिज पदार्थका श्रोतहरु: हाडको धूलो, नून र भिटामिनहरुको जरुरत पर्दछ ।

यदि पशुहरुलाई मौसम अनुसारको घाँस खुवाउने गरिएको छ भने खनिज पदार्थ र भिटामिनहरु धेरै हदसम्म घाँसबाटै प्राप्त हुन सक्छ । शक्तिका श्रोतहरु तथा नून गाउँ घरमै सजिलैसँग पाउन सकिन्छ । कहिले मकै वा चोकर मात्रै त कहिले पिना मात्रै खुवाएमा फाइदाजनक हुदैन । त्यसैले मकै, चोकर, ढूटो र गहुँ जस्ता शक्तिका श्रोतहरु तीन खण्डको दुई खण्ड र प्रोटीनका श्रोतहरु तीन खण्डको एक खण्ड मिसाएर घरमा नै सन्तुलित दाना

बनाउन सकिन्छ । यदि १०० के.जी. दाना बनाउन छ भने करिब ६५ देखि ७० के.जी. मकै, चोकर, ढूटो, गहुँ र ३० देखि ३५ के.जी. पिना, दाल वा दालको चोकर राम्ररी मिसाउनु पर्दछ । यो १०० के.जी. मिश्रणमा १ के.जी. नून पनि मिसाउनु पर्दछ ।

सन्तुलित दानाको मात्रा

दाना कति दिने भन्ने कुरा पशुको अवस्था, उमेर, शारीरिक तौल र उत्पादनमा भर पर्दछ । त्यसैले व्याउने र लैना पशुहरूलाई धेरै दाना दिनु पर्दछ भने थारो अवस्थाका लागि केही थोरै भए पनि हुन्छ । तर पनि उत्पादन हेरी गाइवस्तुका लागि दिनको १-५ के.जी.सम्म प्रति दिनको दरले लिन सकिन्छ ।

पशुको उत्पादन अवस्था

गर्भिणी पशुहरूले आफ्नो शरीर निर्वाह बाहेक पेटभित्र रहेको बच्चालाई समेत पालनपोषण गर्नु पर्ने भएकोले बढी गुणस्तरयुक्त आहाराको आवश्यकता पर्दछ । पेटमा भएको बच्चाको अन्तिम २ महिना छिटो छिटो वृद्धि हुने हुनाले त्यसबेला गर्भिणी पशुको आहारामा विशेष ध्यान दिनु पर्दछ । पशुवस्तुलाई कति र कस्तो आहारा दिनु पर्दछ भन्ने कुरा दूध उत्पादनमा पनि भर पर्दछ । कम दूध दिनेलाई कम र वेसी दूध दिनेलाई वेसी नै गुणस्तरीय आहारा दिनु पर्छ ।

पशुको शारीरिक तौल

जीवन निर्वाहको लागि शारीरिक तौल कम भएको पशुलाई कम र बढी भएको पशुलाई बढी आहारा चाहिन्छ । सरदर शारीरिक तौलको २.५ प्रतिशत अथवा १०० के.जी. शारीरिक तौलका लागि २.५ के.जी. सुख्खा पदार्थको आवश्यकता पर्दछ । पशु वस्तुहरूलाई १ के.जी. सुख्खा पदार्थ वरावर ४ लि. पानी खुवाउनु पर्दछ ।

पशुको उमेर

एउटै किसिमको शारीरिक तौल भए पनि बढौं गरेको पाडा, पाडी, बाच्छा, बाच्छी, कोरेलीका लागि उमेर पुगेको पशु भन्दा बढी आहारा चाहिन्छ ।

किनभने बढो उमेरका पशुलाई जीवन निर्वाहको लागि मात्र होइन शारीरिक वृद्धिका लागि पनि आहाराको थप आवश्यकता पर्दछ ।

मौसम

जाडो मौसममा पशुहरुको शरीरलाई न्यानो राख्नमा बढी शक्ति खर्च हुने हुनाले गर्मी मौसमको तुलनामा बढी आहाराको आवश्यकता पर्दछ ।

ध्यान दिनुपर्ने कुराहरु

- सन्तुलित दानामा पिना मिसाउँदा सधैं भुटेर धूलो बनाई मिसाउनु पर्दछ ।
- तयार गरेको सन्तुलित दाना ओभानो ठाउँमा, हावा नपस्ने गरी राख्नुपर्दछ र दाना तयार पारेको मितिले १ महिना भित्र खुवाइ सक्नु पर्दछ ।
- यदि दानामा ढुसी पलाएको वा डल्ला परेको छ, भने यस्तो दाना खुवाउनु हुँदैन ।

बाखा र भेंडालाई खुवाउनु पर्ने दानाको मात्रा

१. जीवन निर्वाहको लागि प्रत्येक ५० के.जी. शारीरिक तौल भएकोलाई २५० ग्राम सन्तुलित दाना प्रति दिन दिनु पर्दछ ।
२. गर्भिणीलाई जीवन निर्वाह दानामा थप २५० ग्राम सन्तुलित दाना प्रति दिन दिनु पर्दछ ।
३. व्याडको बोकालाई ५०० ग्राम सन्तुलित दाना प्रति दिन दिनु पर्दछ ।
४. सन्तुलित दानाको अतिरिक्त ४ के.जी. घाँसपात मध्ये ३ के.जी. हरियो र १ के.जी. हे खुवाउनु पर्दछ ।
५. कहिले पनि ५०० ग्राम दाना एकैपटक खुवाउनु हुँदैन । पटक पटक गरी (२४ घण्टामा ३ पटक) खुवाउने गर्नुपर्दछ ।

दाना बनाउन प्रयोग गर्न सकिने अन्नजन्य पदार्थहरु

दाना बनाउन प्रयोग हुने गहुँको चोकर, धानको ढुटो, तेलहनको पिनाहरु, माछाको सिद्रा, व्लड मिल, हाडको धुलो, मिनरल मिक्सचर, नुन आदि दाना बनाउन प्रयोग गर्न सकिन्छ ।

बंगुरको दाना बनाउनका लागि गहुँको चोकर ७० प्रतिशत सम्म पिना १५ प्रतिशत सम्म, धानको हुटो २५ प्रतिशत सम्म र अरु कृषिजन्य उप-पदार्थहरु जस्तै: दालको खोस्टा, दालको कनिकाहरु इत्यादि ५ प्रतिशत सम्म मिसाउन सकिन्छ ।

गार्डभैसीहरुलाई ३५-४५ के.जी. हरियो घाँस प्रति दिन खुवाएमा दानामा ६०-७० प्रतिशतसम्म कटौती भएको अनुसन्धानबाट पाइएको छ ।

पशुपंक्षीका लागि कम लागतको व्यवहारिक दाना तयार गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्छ कच्चा पदार्थको उपलब्धता

त्यो क्षेत्रमा आहारा बनाउन कुनकुन कच्चा पदार्थहरु कुनकुन समयमा कति मात्रामा उपलब्ध हुन सक्छ त्यस अनुसार पशुहरुको आहारा तयार गर्नु पर्छ ।

आहाराको पहिचान

आहाराको रंग, गन्ध, आकार, प्रकार, आयतन इत्यादि के कस्तो छ जाँच्नु पर्छ । रसायनिक विश्लेषणद्वारा त्यसको पौष्टिकतत्व (सुख्खा पदार्थ, प्रोटीन, शक्ति, खनिजतत्व र भिटामिन) इत्यादि पत्ता लगाउनु पर्छ ।

हिउँदका लागि विशेष दाना तथा खुराकको प्रबन्ध

उच्च हिमाली क्षेत्रमा हिउँदमा झण्डै ५ महिनासम्म हिउँले ढाकिने हुनाले आहराको कमी र अधिक ठण्डीले गर्दा पशु दुख्लाउने र शारीरिक तौल घटनुका साथै धेरै संख्यामा मृत्यु समेत हुने हुँदा निकै क्षति हुने गरेको छ । मानिसलाई समेत अन्न वाली अपुग भएको अवस्थामा पशुहरुलाई दानाको प्रबन्ध गर्न गाहो भएतापनि यसो नगर्दा धेरै क्षति हुने हुँदा यस्तो क्षतीवाट बचाउन विषेश किसिमको आहारा निम्नानुसारका स्थानीय सामाग्रीको प्रयोग गरी बनाउन सकिन्छ । उदाहरणका लागि जस्तै एउटा गार्डको लागी:

दैनिक आहरा

पानी ७ लि; मकै वा कोदोको पिठो १ केजी; हरियो सागपात जस्तै काउलीको डाँठ, मुलाको पात आदि १ केजी; मकैको खोस्टा; स्याउको टुका ५०० ग्राम । यसरी तयारी पारिएको सामग्री एउटा भाँडोमा पकाउनु पर्दछ ।

विरामी पशुको विशेष खुराकको नमुना

विरामी र दुब्ला पशुलाई निम्न किसिमले तयार पारेको विशेष परिकार खुवाउनु पर्दछ ।

पानी	५ लि.	भाँड़	१०० ग्राम
मकैको पिठो	१ केजी	हिङ्ग	५० ग्राम
कुखुराको फुल	२ गोटा	सिलाजित	१०० ग्राम

हिउँदका लागी सन्तुलित दानाको नमुना

मकै	४२ भाग	खनिज मिश्रण	१.५ भाग
जौ	४० भाग	खाने नून	१.५ भाग
सिमी	१५ भाग		

यसरी तयार पारिएको आहारा सन्तुलित हुन गई करिब १३% कच्चा प्रोटिन र ७३% कुल पाच्य शतिको हुन जान्छ ।

परिच्छेद-३

घाँस संरक्षण प्रविधि तथा उपायहरु

घाँस संरक्षणका उपायहरु

हिउँदका लागि पशु आहाराको व्यवस्थापन

हाम्रो देशमा हिउँदमा सुख्खा हुनाले घाँसको व्यापक अभाव छ । तसर्थ वर्षातको समयमा प्रशस्त मात्रामा उपलब्ध हुने घाँसलाई हे तथा **साइर्जेज** बनाएर सम्रक्षण गरी राख्न सकिन्छ, जसले हिउँदका लागि पशु आहाराको समस्या समाधान गर्न ठूलो सघाउ पुऱ्याउँछ ।


हे (सुकाएको घाँस)

हे उत्पादन

वर्षामा बढी भएका हरियो घाँसपातहरुलाई कलिलो र पौष्टिक तत्व बढी भएको अवस्थामा काटेर त्यसको पौष्टिकतामा नाश नहुने गरी सुकाएर संरक्षण गरिएको घाँसलाई हे भनिन्छ । घाँसमा भएको पौस्टिक तत्वका साथसाथै हरियोपना खेर नजाओस् भन्ने हेतुले छहारीमा सुकाईन्छ ।

हे बनाउदा ध्यान दिनुपर्ने मुख्य कुराहरु

१. नरम र कमलो डाँठ भएको घाँस छनोट गर्नुपर्ने हुन्छ ।
२. घाँस काट्ने उपयुक्त समय पनि विचार गर्नु पर्दछ; चित्रमा देखाएजस्तै ५० देखि ८०% फूल लागेपछि काट्न उपयुक्त हुन्छ यसले उच्च पौष्टिकतामा अधिकतम उत्पादन पनि दिन्छ ।



३. काटेको घाँसलाई छायाँमा सुकाउने र सुरक्षितसाथ थन्कयाउनु पर्दछ । राम्रो हे बाहिरबाट हेर्दा हरियो, नरम, पातको मात्रा धेरै भएको तर पानीको मात्रा १५ देखि १७ % भन्दा कम भएको हुनु पर्दछ ।

हे को फाइदाहरु

- हिउँद महिनामा घाँसपातको अभाव हुने बेला घाँसको कमीलाई पुरा गर्न सकिन्छ ।
- गाई वस्तुले सुख्खा याममा हरियो घाँसको अभावमा दुब्लाउने भएकोले सो अवस्थामा सुधार ल्याउन सकिन्छ ।
- दुधालु पशु वस्तुबाट उत्पादित दूधमा कमी आउन दिँदैन जसले गर्दा कृषकले आर्थिक लाभ लिन सकिन्छ ।
- दानामा खर्च हुने रकमलाई वचत गर्न सकिन्छ । जसले यसको उत्पादन लागत कम हुन सक्छ ।

हे का किसिमहरु

कोशेवाली हे : यो कोशेवाली घाँसबाट बनाइन्छ (स्टाइलो, वर्सिम, लुसन, क्लोभर आदि) घाँसको प्रयोग हुन्छ ।

अकोशेवाली हे : यो अकोशेवाली घाँसबाट तयार गरिन्छ (जै, पारा, राइग्रास, कक्सफुट आदि) ।

मिश्रित हे : यसमा कोशेवाली तथा अकोशेवाली दुवै थरी मिलाएर बनाइन्छ ।

गुणस्तरयुक्त हे बनाउने तरिका हे बनाउन घाँस काट्ने विधि

हे बनाउने घाँस जहिले पनि शीत ओभाइसकेपछि मात्र काट्नु पर्दछ । अर्थात् घाम लागेको दिनमा मात्र घाँस काट्नु पर्दछ । घाँस काटेर छरेर राखिनु हुँदैन नत्र सुक्ने सम्भावना हुन्छ, त्यसैले घाँसलाई पाँजा बनाएर राख्नु पर्दछ । पाँजा राखिने ठाउँ चिसो हुनु हुँदैन ।

हे बनाउनका लागि घाँस काढने अवस्था

घाँसमा एक तिहाई वा आधी जति फूल फुली सकेको हुनु पर्दछ । कलिलो घाँसको हे बनाउँदा प्रोटिन बढी त हुन्छ तर रेसादार पदार्थ कम हुन जान्छ, जसले गर्दा गाई भैंसी आदिले पेट भरी खान धेरै हे को आवश्यकता पर्दछ ।

हे बनाउनका लागि उपयुक्त घाँस

गुणस्तरीय हे बनाउन कोसेघाँस र पौष्टिक घाँस हुनु जरुरी छ, जसले गर्दा हे मा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन र मिनरल उपलब्ध हुन्छ ।

हे बनाउने समय

- हे बनाउँदा घाम राम्ररी लागेको हुनु पर्छ । हावामा चिस्यानको मात्रा बढी भएमा हे को गुणमा असर पर्ने भएकोले असल हे बनाउन सकिदैन ।
- हे बनाउन घाँस राम्ररी सुकाउनु पर्छ, तर घाँसलाई रुखको छहारी अथवा कुनै छहारी भएको ठाउँमा तीन चार दिनसम्म पल्टाई पल्टाई सुकाउनु पर्छ ।

असल हे को गुणहरू

- हे जहिले पनि हरियो रंगको, पात सहित हुनु पर्छ । यदि हे हरियो छ भने यसले हे मा पौष्टिक पदार्थ बढी मात्रामा भएको संकेत दिन्छ ।
- हे नरम र स्वादिलो हुनु पर्छ पशुवस्तुले मन पराउने हुनुपर्छ ।
- हे मा प्रोटिन (४-१०%), भिटामिन, मिनरलको र सुख्खा पदार्थ (८०-९०%) उपयुक्त मात्रामा हुनुपर्छ ।
- हे मा धुलो र ढुसी परेको (Aflatoxin) हुनुहुदैन ।
- अनावश्यक भारपात भएको हुनुहुदैन ।
- हे को वास्ता मन पर्ने खालको हुनुपर्छ ।
- हे मा पाच्य पदार्थ ५०-५५% सम्म हुनुपर्छ

तालिका १: विभिन्न घांसहरूको टेमा पाइने पौष्टिक तत्वहरु

नाम	सुख्खा पदार्थ, प्रतिशत	कच्चा प्रोटीन, ग्राम	पाच्य प्रोटीन (डि.सि.पि.), ग्राम	कुल पाच्य पोषक तत्व (टि.डि.एन.), ग्राम	शक्ति (इनर्जी), किलो क्यालोरी
बदामे घाँस	८५	२१.५	१४.९	४९.०	१.८
जै घाँस	८५	५.६	२.६	६०.१	२.३
पारा घाँस	८५	५.३	२.१	४६.२	१.७
रहर घाँस	८५	९.३	६.३	६०.०	२.५
रोड्स घाँस	९२	९.४	५.१	५८.४	२.१
पहेलो केराउ	८५	१२.२	८.२	६०.०	-
क्लस्टर विन	८५	२५.२	९.७	५०.७	१.८
भटमास	८५	१५.०	१०.९	५४.०	१.९
गिरी ग्रास	८५	७.६	४.१	४७.३	१.७
गाडेन पि	८५	१०.९	७.७	४.९	१.८
क्लोभर	८५	१४.७	१०.३	६५.८	२.४
बोडी	८५	१५.३	१०.३	५०.५	१.८
स्टाइलो	९८	१२.०	९.०	७२.०	२.५
वर्सिम	८५	१५.०	९.०	५८.०	-

साइलेज

वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गाईवस्तुलाई खुवाई बाँकी रहेको घाँसलाई कुनै हावा नछिर्ने भाँडो वा खाडल वा जमिनको माथि वा थैलामा गुन्द्रुक भैं हावा नछिर्ने गरी खाँदैर कम्तिमा पनि १ महिनासम्म राखेर घाँसपातको कमि भएको बेलामा पशुवस्तुलाई खुवाउन तयार भएको खुराकलाई साइलेज भनिन्छ ।

साइलेज बनाउने तरीका

- घाँस छनौट : यसको लागि प्रशस्त मात्रामा कार्बोहाइड्रेड र पानी भएको घाँसेवाली जस्तै मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि, अर्थात एक दलिय घाँसेवाली जसको डाँठ अलि मोटो र कडा खालको हुन्छ, त्यसलाई गेडामा दूध पस्ने बेलामा काट्नु पर्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।
- यसलाई ३०-४० प्रतिशत सुख्खा पदार्थ रहने गरी ओइल्याउनु पर्छ ।
- सिंगौ विरुवालाई खाँदनु असजिलो हुने भएकोले २-२.५ इन्च सम्मको मसिनो टुका बनाउनु पर्छ ।

- अलि उँचो, भिरालो र पानी नजम्ने ठाउँमा खाडल खन्ने ।
- साइलेज बनाउन टुक्रा पारिएको घाँसहरूलाई खाडलमा वा प्लाप्टिकको भोलामा वा हावा नछिर्ने भकारीमा वा जमिन माथि राखेर बेस्करी खाँदेर राख्नु पर्छ । खाडल वा जमिन माथि बनाउने साइलेजलाई प्लाप्टिकले हावा नछिर्ने गरी छोपेर माथिवाट ३-४ इञ्च बाक्लो माटोले पुरेर छोपिदिनु पर्छ । केही पदार्थ मिसाउनु परेमा खाँद्नु भन्दा पहिले राम्रोसँग मिसाउनु पर्छ ।
- साइलेज बनाएको ४५ दिन पछि पशुलाई खाउन ठीक हुन्छ । यस्तो साइलेजलाई १२ देखि १८ महिनासम्म उपयोगमा ल्याउन सकिन्छ ।

साइलेजको फाइदा

- सुख्खा याम अथवा घाँसपातको कमि भएको बेलामा खुवाउन सकिन्छ ।
- हे का लागि उपयुक्त नभएको घाँसपातबाट पनि साइलेज बनाउन सकिन्छ ।
- भारपात पनि साइलेज बनाउन प्रयोग गर्न सकिन्छ, तर यो स्वादिलो र राम्ररी पच्ने खालको हुनुपर्छ ।
- लामो समयसम्म (एक वर्षसम्म) संरक्षण गरेर राख्न सकिन्छ ।

साइलेज बनाउनका लागि प्रयोग गर्न सकिने घाँसेवालीहरू

बढी कार्बोहाइड्रेड भएका घाँसहरू जस्तै: मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि, अर्थात एक दलिय घाँसेवाली प्रयोग गर्न सकिन्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।

साइलेजमा मिसाउन सकिने पदार्थहरू

- साइलेजमा प्रोटिनको मात्रा बढाउनका लागि कोसेवाली घाँस मिसाउन सकिन्छ ।
- जिवाणुलाई सक्रिय बनाउन अर्गानिक रसायन (Acetic acid, Citric acid, Benzoic acid, Formic acid Lactic acid, Propionic acid, Formaldehyde, Ethylalcohol इत्यादि) र In organic रसायन

(Calcium carbonate, Magnesium carbonate, Ammonium sulphate, Sodium sulphate, Zinc sulphate, Sodium chloride, Sodium nitrite इत्यादि) अथवा दानामा प्रयोग हुने पदार्थहरु (ब्रान, मकैको टुक्रा, स्टार्च, खुँदो, मोही इष्ट इत्यादि) मिसाउन सकिन्छ ।

असल साइलेजको गुणहरु

- सुनौलो पहेलो वा खैरो रंगको हुनुपर्छ ।
- पशुवस्तुले मन पराउने अमिलो वास्ता हुनुपर्छ ।
- घाँसमा पाइने पौष्टिकतत्वहरु सुरक्षित हुनुपर्छ ।
- पि.एच. ३.५-४.५ सम्म हुनुपर्छ ।
- सुख्खातत्व ३०-४० प्रतिशत हुनुपर्छ ।
- फोहर, ढुसी लागेको हुनुहुँदैन ।

साइलेज खुवाउँदा ध्यान दिनु पर्ने कुराहरु

शुरुमा थोरै थोरै मात्रामा दाना मिसाई खुवाउनुपर्छ । बानी परेपछि ८-१० के.जी. सम्म प्रति पशु प्रति दिन खुवाउनु सकिन्छ । युरिया वा अन्य पदार्थ मिसाइएको साइलेजलाई आधा घण्टा जछि छहरीमा फिँजाएर मात्र खुवाउनुपर्छ । यसो गर्नाले एमोनिया उडेर जान्छ । । नराम्रो वास्ता भएको साइलेजमा मोलासेस (खुँदो) मिसाई खुवाउनु पर्छ । दूध दुहिसकेपछि मात्र साइलेज खुवाउनुपर्छ, अन्यथा दूधमा साइलेजको वास्ता मिसिन जान्छ र दूध गन्हाउँछ । प्रत्येक पटक साइलेज फिकिसकेपछि साइलेज फिकेको ठाउँलाई हावा नछिर्ने गरी छोपी बन्द गर्नुपर्छ ।

वालीको उपपदार्थको संरक्षण

हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित मात्रामा भएपनि वर्षायाममा लगाइएको अन्न वाली एवं यसको उप-पदार्थहरु जस्तै, पराल, गहुंको भुसा, कोदोको नल, गहुँको नल, मकैको ढोड, मकैको खोसेला, बोडी, भट्टास आदिको कुनौरोलाई रामोसँग भण्डारण र संरक्षण गर्न सके हिउँदको समयमा आहरा आपुर्ति गर्न सकिन्छ ।

परिच्छेद-४

हरियो घाँस उत्पादन

पशु आहाराको रूपमा हरियो घाँसको प्रयोग

पशुहरूबाट बढी तथा सस्तो दूध उत्पादन लिन हरियो घाँस प्रशस्त मात्रामा खुवाउनु पर्छ । जबसम्म बाहै महिना हरियो घाँस उत्पादन गरिदैन तबसम्म पशुहरूबाट अधिक र सस्तो दूध उत्पादन लिन सकिदैन । यो तथ्यलाई विचार गरी नेपाल सरकारले Forage Mission को कार्यक्रम संचालनमा ल्याएको छ । गाई भैंसीहरूलाई ३५-४५ के.जी. हरियो घाँस दैनिक खुवाएमा दानामा ६० प्रतिशत कटौती हुन जान्छ । हरियो घाँसबाट पशुहरूले अधिक मात्रामा प्रोटीन, कार्बोहाइड्रेड, इनर्जी, भिटामिन तथा मिनरल पाउँछन् । जसले गर्दा बढी दूध उत्पादन गर्नमा सहयोग गर्छ ।

हरियो घाँसमा हुनु पर्ने गुणहरू

हरियो घाँस पशुवस्तुलाई मन पर्ने गन्ध भएको स्वादिष्ट रसिलो, पोषिलो र सजिलोसँग पच्ने खालको र पशुहरूलाई नोक्सान पुऱ्याउने तत्व नभएको हुनुपर्छ । साथै संरक्षण गरेर राख्न सकिने तथा थोरै खुवाएर बढी दूध उत्पादन गर्न सकिने खालको हुनुपर्छ ।

हरियो घाँसको प्रकार

मौसम अनुसार हरियो घाँस (१) हिउँदै जस्तै :- जै, भेच, वर्सिम, केराउ, बोडी, खेरी इत्यादि हुन्छ र (२) वर्षे : टियोसेन्टी, दिनानाथ इत्यादि हुन्छ ।

पोषकतत्वको मात्रा अनुसार

कोशेवाली: क्लोभर, भेच, वर्सिम, लुसर्न, डेस्मोडियम, केराउ, बोडी इत्यादिमा बढी प्रोटीन, भिटामिन र मिनरल पाइन्छ ।

अकोशेवाली: जै, टियोसेन्टी, ज्वार, वाजरा, सुजन, दिनानाथ इत्यादि पर्छ ।

वहुवर्षीय घाँसः यो घाँस एक पल्ट लगाए पछि धेरै वर्षसम्म उत्पादन दिनच्छ । यसमा नेपियर, पारा, स्टाइलो, कलोभर, लुसर्न, पासपालम, राई ग्रास, कक्सफुट, रोड्स, गिनीग्रास, सेटारिया इत्यादि पर्छ ।

संरक्षण (गर्न सकिने) अनुसार : कुनै कुनै घाँसेवालीबाट हे (जै, वर्सिम, स्टाइलो इत्यादि) र साइलेज (मकै, ज्वार, वाजरा, टियोसेन्टी, नेपियर इत्यादि) बनाउन सकिने ।

कटिङ्ग (लिन सकिने) अनुसारः कुनै कुनै घाँसेवालीको ४-५ कटिङ्ग लिन सकिन्छ (जै, वर्सिम, पासपालम, पारा, सेटारिया, रोड्स, नेपियर इत्यादि) र कुनै कुनै घाँसेवालीबाट एक कटिङ्ग मात्रै लिन सकिन्छ (बोडी, दिनानाथ, मकै, वाजरा इत्यादि) ।

हरियो घाँस उत्पादन र उपयोग

साधारणतया हरियो घाँसको उत्पादन ४० टन प्रति हेक्टर अर्थात् २ टन प्रति रोपनी हुने गर्छ । एक रोपनी जग्गामा भएको घाँसको उत्पादनले ३ वटा पशुलाई १ महिनाका लागि हरेक दिन २५ के.जी.का दरले खुवाउन सकिन्छ, तर वर्ष भरि नै खुवाउनु पर्ने भएकाले त्यो १ रोपनी जग्गालाई ३ वटा प्लटमा विभाजन गरी हरेक प्लटमा घाँस उत्पादन चक्रिय प्रणाली अनुसार घाँस लगाएमा पशुलाई वर्ष भरिनै खुवाउन पुग्छ ।

घाँसको बीउ छरेको पहिलो प्लट ४०-४५ दिनामा काट्न मिल्छ । त्यसपछि, प्रत्येक महिनामा घाँस काट्न सकिन्छ । यदि ३-४ कटिङ्ग लिने घाँसेवाली (जै, वर्सिम, कलोभर, पाराग्रास आदि) भएमा ३-४ महिनासम्म उत्पादन लिन सकिन्छ । तर एक कटिङ्ग मात्र लिन सकिने घाँसेवाली (मकै, ज्वार, वाजरा, टियोसेन्टी आदि) ४०-४५ दिन देखि काट्न सकिन्छ । त्यसैले प्लट १ मा बैशाखको पहिलो हप्ता छरेको घाँस जेष्ठको दोश्रो हप्ता देखि आषाढको दोश्रो हप्तासम्म काट्न सकिन्छ । त्यसैगरी प्लट नं. १ मा नै फेरी श्रावणको पहिलो हप्ता, कार्तिकको पहिलो हप्ता, माघको पहिलो हप्ता र बैशाखको पहिलो हप्तामा घाँस छरी उत्पादन लिन सकिन्छ ।

चक्रिय प्रणालीबाट घाँस उत्पादन लिनका लागि जमिनमा गोठेमलको प्रर्याप्त प्रयोग भएको हुनु पर्छ । वर्सिम, भेच जस्ता कोशे घाँस प्रयोग गरिएको हुनाले

यी घाँसले जमिनमा नाइट्रोजन उपलब्ध गराउने भएकोले जमिनको उर्वरा शक्ति राम्रो भइरहन्छ ।

वहुवर्षीय घाँस : सेटारिया, स्टाइलो, नेपियर, डेस्मोडियम, कुड्जु, अमिसो, क्लोभर, राईग्रास, कक्सफुट, पारा ग्रास - श्रावण देखि मंसिर सम्म ।

वर्षे घाँस : टियोसेन्टी, मकै, वाजरा, सुडान, बोडी, भटमास - जेष्ठ देखि श्रावण सम्म ।

हिउँदे घाँस : जै, वर्सिम, केराउ, क्लोभर, भेच, - मंसिर देखि चैत्र सम्म ।

डालेघाँस : कार्तिक देखि फाल्तुण सम्म ।

प्लट नं. १ चक्रिय प्रणालीमा हरियो घाँस उत्पादन

महिना				
बीउ छर्ने	वैशाख (टियोसेन्टी, दिनानाथ)	श्रावण (सेटारिया, रोड्स, पाराग्रास)	कार्तिक (जै, वर्सिम, भेच)	माघ (ज्वार, वाजरा, सुडान)
उत्पादन लिने	जेष्ठ-आषाढ	भाद्र-अशोज	मंसिर-पौष	फाल्तुण-चैत्र

श्रोत: चरन तथा घांसेबाली महाशाखा, खुमलटार

प्लट नं. २

महिना				
बीउ छर्ने	जेष्ठ (टियोसेन्टी, दिनानाथ)	भाद्र (सेटारिया, रोड्स, पाराग्रास)	मंसिर (जै, वर्सिम, मकै)	फाल्तुण (ज्वार, वाजरा, सुडान)
उत्पादन लिने	आषाढ-श्रावण	अशोज-कार्तिक	पौष-माघ	चैत्र-वैशाख

श्रोत: चरन तथा घांसेबाली महाशाखा, खुमलटार

प्लट नं. ३

महिना				
बीउ छर्ने समय	आषाढ (टियोसेन्टी, दिनानाथ)	अशोज (जै, वर्सिम, भेच)	पौष (ज्वार, वाजरा, सुडान, मकै)	चैत्र (ज्वार, वाजरा, सुडान)
उत्पादन लिने समय	श्रावण-भाद्र	कार्तिक-मंसिर	माघ-फाल्गुण	बैशाख-जेष्ठ

श्रोतः चरन तथा धांसेबाली महाशाखा, खुमलटार

तालिका २: विभिन्न जातका धाँसहरुको लगाउने, बिउ दर र उत्पादन

धाँसको नाम	लगाउने महिना	बीउ के.जी./हे.	हरियो धाँस उत्पादन	
			महिना	मात्रा
ज्वार	फागुन-आषाढ	४०-५०	आषाढ-अशोज	६०-१००
वाजरा	फागुन-असोज	१०-१२	आषाढ-अशोज	६०-१००
मकै	फागुन-चैत्र	४०-५०	बैशाख-जेष्ठ	६०-१००
जै	अशोज-कार्तिक	८०-१००	मार्ग-चैत्र	४०-५०
नेपियर	आषाढ	१०-२० हजार (सेट्स)	सालभरी	७०-८०
पारा	आषाढ	२.५-३.५	सालभरी	५०-६०
सुडान	फागुन	२५	बैशाख-जेष्ठ	८०-१००
वर्सिम	अशोज	२५	मार्ग-चैत्र	६०-७०
पासपालम	जेष्ठ-आषाढ	८-९	अशोज-मार्ग	४०-५०
जाइन्ट भेच	फागुन	१०-१५	सालभरी	४०-५०
भेच (आँकरा)	अशोज	३०-४०	फागुन	४०-५०
डेस्मोडियम	फागुन	३-५	सालभरी	४०-५०
टियोसेन्टी	बैशाख-जेष्ठ	३०-४०	आषाढ-मार्ग	८०-१००
दिनानाथ	जेष्ठ-आषाढ	१०-१२	आषाढ-मार्ग	५०-६०
सेटारिया	आषाढ	८-१०	भाद्र	५०-६०
क्लोभर	अशोज	२-८	सालभरी	५०-६०
राईग्रास	अशोज	१२-१५	सालभरी	५०-६०
स्टाइलो	आषाढ	३-५	भाद्र-मार्ग	५०-६०
कड्जु	आषाढ	१४-१५	सालभरी	५०-६०
कोते	अशोज	१५-२०	कार्तिक-माघ	५०-६०
लुसने	अशोज	१५-२०	कार्तिक-माघ	५०-६०
अम्ब्रिसो	आषाढ	१०-१५ हजार (राईजोम)	सालभरी	६०-७०
पिपरा	अशोज	२०-३०	मार्ग-फागुन	३०-३५
बन्सो	आषाढ	४-६	आषाढ-मार्ग	४०-४५

श्रोतः चरन तथा धांसेबाली महाशाखा, खुमलटार

तालिका ३: तराई र मध्य पहाडमा हुने बहुवर्षीय धांसहरु

धांसको जात	छर्ने समय	बीउ दर, केजी । हे.	छर्ने तरीका	मलखाद (एन.पि.के.) दर । हे.	धांसको उत्पादन, टन । हे.	धांस काटने समय
स्टाइलो	जेठ- असार	४- ५	छरुवा वा लाईनमा	१०:६०:० र १० टन गोबर मल	५०- ६०	श्रावण- पुष
कुड्जु	जेठ - असार	५- ७	छरुवा वा लाईनमा	४०:४०:० र १० टन गोबर मल	२०- ३५	श्रावण - पुष
सेटारीया	जेठ - असार	८ - १०	छरुवा वा लाईनमा	५०:४०:३० र १० टन गोबर मल	३०- ३५	श्रावण - पुष
नेपीयर	असार-श्रावण	१०००० - २०००० सेट	लाईनमा	८०:६०:४० र १० टन गोबर मल	१५० २००	श्रावण- माघ
केस्मोडीयम	जेठ - असार	५ - ७	छरुवा	२०:६०:० २१० टन गोबर मल	३०- ३५	श्रावण - पुष
गिन्नी ग्रास	जेठ - असार	३ - ४ वा २०००० सेट	छरुवा वा लाईनमा	८०:६०:० र १० टन गोबर मल	८० -१००	श्रावण- माघ

श्रोत: चरन तथा धांसेवाली महाशाखा, खुमलटार

तालिका ४: तराई र मध्य पहाडमा हिँउदमा हुने धांसहरु

धांसको जात	छर्ने समय	बीउ दर, केजी । हे.	छर्ने तरीका	मलखाद (एन.पि.के.) दर । हे.	धांसको उत्पादन, टन । हे.	धांस काटने समय
जै	कार्तिक मंसीर	- १००- १२०	छरुवा वा लाईनमा	८०:६०:४० र २० टन गोबर मल	५०- ९१	पुष- चैत
कमन भेच	कार्तिक मंसीर	- ३०- ४०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	३०- ३५	माघ - फागुन
वर्सीम	कार्तिक मंसीर	- २५ - ३०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	४०- ५०	पुष - वैसाख
सफतल	कार्तिक मंसीर	- २५ - ३०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	३० - ४०	पुष - वैसाख

श्रोत: चरन तथा धांसेवाली महाशाखा, खुमलटार

तालिका ५: तराई र मध्य पहाडमा हुने बर्षे घांसहरु

घांसको जात	छर्ने समय	बीउ दर, केजी । हे.	छर्ने तरीका	मलखाद (एन.पि.के.) दर । हे.	घांसको उत्पादन, टन । हे.	घांस काटने समय
टिओसेन्टी	चैत - असार	४०	छरुवा वा लाईनमा	८०:६०:४० र २० टन गोबर मल	५०-६०	जेठ - असोज
सर्गम	चैत - असार	४०	छरुवा वा लाईनमा	८०:६०:४० र २० टन गोबर मल	४०-५०	जेठ - असोज
वाजरा	चैत - असार	२५ - ३०	छरुवा वा लाईनमा	८०:६०:४० र २० टन गोबर मल	४०-५०	जेठ - असोज
बोडी	चैत - असार	२५ - ३०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	२० - २५	जेठ - असोज

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तालिका ६: उच्च पहाडमा हुने बहुबर्षीय घांसहरु

घांसको जात	छर्ने समय	बीउ दर, केजी । हे.	छर्ने तरीका	मलखाद (एन.पि.के.) दर । हे.	घांसको उत्पादन, टन । हे.	घांस काटने समय
कलोभर सेतो	जेठ - असार	५	छरुवा वा लाईनमा	१०:६०:० र १० टन गोबर मल	३०-४०	कार्तिक - चैत
राईग्रास	जेठ - असार	१२-१५	छरुवा वा लाईनमा	५०:४०:० र १० टन गोबर मल	३५-४०	कार्तिक - वैसाख
कक्सफुट	जेठ - असार	१०-१५	छरुवा वा लाईनमा	५०:४०:३० र १० टन गोबर मल	३०-३५	कार्तिक - चैत
कोते	असार श्रावण	-८ - १०	छरुवा वा लाईनमा	८०:६०:४० र १० टन गोबर मल	३०-४०	कार्तिक - असार
टाल फेस्क्यू	जेठ - असार	८-१०	छरुवा वा लाईनमा	२०:६०:० र १० टन गोबर मल	३०-४०	कार्तिक - चैत
लुसर्न	जेठ - असार	८-१०	छरुवा वा लाईनमा	८०:६०:० र १० टन गोबर मल	४५-५०	कार्तिक - वैसाख

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तालिका ७: उच्च पहाड़मा हुने हिंउदे घांसहरु

घांसको जात	छर्ने समय	बीउ दर, केजी । हे.	छर्ने तरीका	मलखाद (एन.पि.के.) दर । हे.	घांसको उत्पादन, टन । हे.	घांस काटने समय
जै	कार्तिक - मंसीर	१०० - १२०	छरुवा वा लाईनमा	८०:६०:४० र २० टन गोबर मल	५०- ९१	पुष - चैत
कमन भेच	कार्तिक - मंसीर	३०- ४०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	३०- ३५	माघ - फागुन
ब्रासीका (चोता कोइरा)	कार्तिक - मंसीर	२५- ३०	छरुवा वा लाईनमा	२५:६०:३० र २५ टन गोबर मल	४०- ५०	पुष - बैसाख

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तालिका ८: बाहै महिना घांस उत्पादन गर्न विभिन्न घांसहरु लगाउने र काटने समय

घांसको नाम	लगाउने समय	घांस उत्पादन लिन सकिने महिनाहरु										
		बैशाख	जेठ	आषाढ	श्रावण	भाद्र	अशोज	कार्तिक	मार्ग	पौष	माघ	फाल्गुण
मकै	फागु-चैत्र											
सुडान	फागु-चैत्र											
ज्वार	फागु-जेठ											
वाज्ञा	फागु-जेठ											
बन्सो	जेठ-आषाढ											
टियोसेन्टी	वैशाख-जेठ											
दिनानाथ	जेठ-आषाढ											
सेटोरिया	अशोज-कार्तिक											
रोड्स	अशोज-कार्तिक											
स्टाइलो	अशोज-कार्तिक											
डेम्पाडियम	अशोज-कार्तिक											
कुट्टु	अशोज-कार्तिक											
जै	अशोज-कार्तिक											
वर्सिम	अशोज-कार्तिक											
भेच	अशोज-कार्तिक											
नेपियर	जेठ-आषाढ											
पारा	जेठ-आषाढ											
ज्वाईन्ट भेच	जेठ-आषाढ											
क्लोभर	जेठ-आषाढ											
राइग्रास	जेठ-आषाढ											
पास्पालम	जेठ-आषाढ											
अमिसो	जेठ-आषाढ											

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तलिका ९: तराई र मध्यपहाडमा बर्षेभरी हरीयो घांस उत्पादन गर्ने तरीका

घांस	श्रावण	भाद्र	असोज	कार्तिक	मंसीर	पुष	माघ	फागुन	चैत	बैसाख	जेठ	असार
बहुवर्षिय घांस सेटारीया+स्टाइलो, नेपीयर+डेस्मोडीयम, कुडजु + नेपीइर, स्टाइलो + कुडजु												
बर्षेघांस टिओसेन्टी ± बोडी, दिनानाथ ± बोडी, सुडान, सर्गम												
हिंउदेघांस जै + भेच, वर्सिम + जै, सफतल												
संरक्षण गरीएको घांस साइलेज, हे												
डालेघांस झिप्पिल झिप्पिल, बडहर, टाकी, कोईरालो, पाखरी, कान्धो, किम्बु, बेडुलो, गिंदरी, कुटमिरो												

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तालिका १०: उच्च पहाड़मा बर्षेभरी हरीयो घांस उत्पादन गर्ने तरीका

घांस	श्रावण	भाद्र	असोज	कातिक	मंसीर	पुष	माघ	फागुन	चैत	बैसाख	जेठ	असार
बहुवर्षीय घांस सेतो क्लोभर, राईग्रास, कक्सफुट, पास्पालुम, कोते, ढिन्ची, फुर्चा												
बर्षेघांस												
हिंउदेघांस जै, भेच, ब्रासीका												
संरक्षण गरीएको घांस हे												
डालेघांस दुधिलो, चुलेत्रो, निमारो, गोगन, बांक, खसु												

श्रोत: चरन तथा घांसेवाली महाशाखा, खुमलटार

तलिका ११: विभिन्न किसिमका घाँसहरुमा पाइने सुख्खा पदार्थ, प्राङ्गारिक पदार्थ, खरानी, कच्चा प्रोटीनको मात्रा, प्रतिशतमा

घाँसको नाम	सुख्खा पदार्थ	प्राङ्गारिक पदार्थ	खरानी	कच्चा प्रोटीन
अमिसो	२०.९५	९१.३३	८.६७	१०.२
अन्जान	२८.४	८४.८	१५.२	९.९३
आंख्ले	३२.५	९६	४	८.४
अरथुः	२१.५	९४.०१	५.९९	६.४
कन्ना	२२.५	८८.५	११.५	६.८
कक्सफुट	२१.६	८८.७९	११.२१	१३.३९
कम्पोजीट	-	८९.२३	१०.७७	१८.७७
काना	२२.५	८१.८१	१८.९९	१२.३१
कनारी	-	८२.२२	१७.७८	८.०५
कानवुची	-	८८.०९	११.९१	२१.६३
काने	२२.५	८१.८१	१८.९९	१२.३१
कांस	३०.४	८९.७९	१०.२१	८.७८
काराउन्टे	३०.८	९१.७३	८.२७	७.४
कारीमारी	२४.३	६९.८	३०.२	८.२
काउने बन्सो	-	८६.८५	१३.१५	८.७१
कालो ढुस	२३	८९.९	१०.१	५.१
किक्यु	२८.८	८७.२५	१२.७५	२०.३२
कोदेभार	१४	८६.८९	१३.११	१२.७४
कोते	१८.३३	९०.१	९.९	१८.०८
कुडजु	२०.१५	८५.४४	१४.५६	१६.७७
कुकुरबन्सो	२४.८	९१.६१	८.३९	५.२१
क्यारम्बा	१५	८५.६७	१४.३३	२१.१९
करौटे	-	९१.७३	८.२७	७.४
काने भार	-	७८.४४	२१.५६	१२.६५
कान्जाकम्ब	-	९४.४५	५.५५	९.९४
कालकासिटि	-	९५.७७	४.२३	४.४८
कोशेघांस	-	९१.७३	८.२७	४.३७
कम्फे	-	८२.८	१७.२	१२.८
खर	२६.२	९२.९९	७.०१	७.५३
खरसामी	-	८६.२२	१३.७८	९.५३
खरुकी	३०.७	९०.७६	९.२४	७.२९
खोरागामा	१६	८४.४४	१५.५६	१७.८५
खरी	-	९३.०६	६.९४	६.३

घाँसको नाम	सुख्खा पदार्थ	प्राक्षारीक पदार्थ	खरानी	कच्चा प्रोटीन
खसो	-	९२.८१	७.१९	१२.७४
खसानी	४४	८६.२६	१३.७४	९.५३
खमा	-	९७.०६	२.९४	३.९८
खम्बा	-	९३.७३	६.२७	९.४८
गन्धे	-	८४.९९	१५.०१	२१.२९
गाजरपाटा	-	८३	१७	२२.०३
ग्लासीन	२६.४	८२.४५	१७.५५	२५.३
घोटे	-	८७.६	१२.४	१३.८७
घोडे बन्सो	१८.५	९१.७३	८.२७	१६.७८
घोडे दुबो	२८.५	९४.३६	५.६४	३.८
घोडेवुकी	२०.२	९४.१८	५.८२	१३.६१
घोडताप्रे	२४.४	८०.८७	१९.१३	१४
चावोसु	-	८८.३३	११.६७	१०.४३
चाके	-	९५.२३	४.७७	५.८६
चिराभूजे	-	९०.७३	९.२७	६.७२
चिलाती	-	८८.५७	११.४३	१२.२७
चित्रेबन्सो	२१.४	९१.८४	८.१६	८.०२
चिक्कोरी	१५.३	८२	१८	२३
चुगला घाँस	-	९५.०९	४.९१	१२.५५
चोरबुकी	२२.१	९१.४९	८.५१	१६.४३
चेरमा ·	-	८७.४५	१२.५५	५.९९
छयाके	-	९७.४४	२.५६	३.७
जा · मा	-	९५.०९	४.९९	१६.०४
ज्यालो	-	९२.४७	७.५३	११.४९
ज्याक्चा	२०.३३	८६.४३	१३.५७	१७.५१
जानेरा	-	८३.९५	१६.०५	१५.४३
जिस्वा	२१.५२	७५.३	२४.७	७.२८
जै	१५.३४	९३.०५	६.९५	१७.३५
ज्वाइन्ट भेच	१६.२	८८.३६	११.६४	२२.८३
झोम	१७.३	७५.९	२४.१	११.१
झुस	२२.७	८९.९	१०.१	६.९
झिस्वा	२१.५२	८४.५६	१५.४४	७.२८
टेमाल	-	९६.४५	३.५५	५.८७
टोलु	-	९५.९६	४.०४	५.२१
टालफेस्कू	-	८६.१	१३.९	८.४१

घाँसको नाम	सुख्खा पदार्थ	प्राक्षारीक पदार्थ	खरानी	कच्चा प्रोटीन
टारमिणडो	-	८८.०१	९९.९९	१४.१८
टिओसेन्टी	१९.४	८३.७४	९६.२६	१३.७३
ठेमा	-	९४.९९	५.०१	३.९७
तुलोपा	-	९१.१४	८.८६	१४.०६
डामघांस	-	८७.१५	९२.८५	१०.०३
डाहा	२०.५६	९३.८१	६.१९	४.४७
डण्डे	२०.१४	९३.६१	६.३९	८.५१
डेब्रेघांस	१८.४२	९०.४	९.६	१५.८८
डेसमेन्योस	-	९०.०४	९.९६	१७.६८
डेस्मोडीयम	१६.२४	८५.३७	१४.६३	१८.४८
डाफे	-	९२.५	७.५	८.४७
डोलो	-	८८.२८	९१.७२	१७.२२
झुस	३३.२	८८.७	९१.३	९.३
ढोगे	-	९२.९९	७.०१	७.९६
थाकाइला	-	७८.६७	२१.३३	१५.२८
थरथरे	-	९३.७५	६.२५	४.९७
थेमे	-	९४.९९	५.०१	३.९७
दाम	-	८७.१५	९२.८५	१०.०२
दामी स्थानीय	२७.२	७७.२४	२२.७६	५.४२
दुबो	२७.१३	८३.८१	९६.९९	११.११
हिम्ची	१६	८३.१८	१६.८२	१४.६८
ढोगे	-	९२.९९	७.०१	७.९६
हिम्ची	१६.०८	८३.१९	१६.८१	१४.६८
घुस	३६.६७	७२.७	२७.३	१३.७६
धापे	-	९१.९८	८.०२	७.६९
न्यूपारा	-	८३.२७	१६.७३	५.१७
ना मिच	-	९१.०९	८.११	७.६१
नमा	२०.२५	९०.९९	९.०१	१६.४५
निलखरी	-	९४.३८	५.६२	५.०२
निलगिरी	-	९५.४६	४.५४	११.६७
नेपियर	१७.७९	८०.३३	१९.६७	९.४५
निखारी	-	९४.३८	५.६२	५.०२
नुम्रील	२९.५७	९२.१	७.९	११.१२
प्याउली	१४.२४	८९.५२	१०.४८	१५.९७
पट्यू	-	९५.३९	४.६१	४.५६

घाँसको नाम	सुख्खा पदार्थ	प्राक्षारीक पदार्थ	खरानी	कच्चा प्रोटीन
पानकी	९	८२.७	१६.३	११
पाकिमाण्डोक	-	९४.३६	५.६४	१६.२३
पा .	-	८४.३९	१५.६१	१३.३५
पिलेखर	२४.५१	९६.५९	३.४७	३.७१
पो नी	-	८४.२४	१५.७६	२२
पञ्जावी	-	७८.२४	२१.७६	७.८४
पा .बुची	१५.२३	८४.१५	१५.६५	१८.०५
पाराघांस	१६.३३	८३.३३	१६.६७	६.३१
पास्पालुम	१९.७५	९०.०२	९.९८	१७.१६
पा .ा	-	८९.१८	१०.८२	१७.३
फुर्के	१८.४१	९३.९३	६.०७	५.९८
फेसटुका	-	८५.०६	१४.९४	१०.६६
बन्सो	२१.२७	८५.७१	१४.२९	१२.७१
विर्चो	-	९०.३८	९.६२	६.१
विरान्ची	-	९०.४१	९.५९	७.९५
बरपा .	-	९२.५५	७.४५	१२.०९
बर्सीम	१८.४५	८५.३	१४.७	२१.१
बेथे	१६.६६	७७.९५	२२.०५	२२.८७
बोस	-	९६.९	३.१	५.६३
बुकी	१७.१	८९.६४	१०.३६	१९.६५
बाजरा	-	९३.७	६.३	-
बालसीयम	-	८९.९८	१०.०२	१८.७६
भाका	-	९३.६२	६.३८	७.६८
भेच	१४.९	८१.१३	१८.८७	१४.१६
मकारा	१४.५	७०.२	२९.८	१०.२५
मस्याम	-	८८.८५	११.१५	११.७२
म्या .म्या .	-	९७.९१	२.०९	१०.७३
माली .ो	२८.५४	८३.९६	१६.०४	१०.८७
मेडीलो	-	९१.५३	८.४७	८.५७
मोथे	२२.९	८६.३१	१३.६९	१०.८७
मारविण्डो	-	७७.५४	२२.४६	२०.१
मारमिण्डो	-	८६.६७	१३.३२	२२.०४
मोलासेस	२१.४५	८९.७३	१०.२७	८.९२
मकैको पात	१३.१४	९०.४१	९.५९	५.७४
रस्वा	२९.९३	९२.३	७.७	१२.८३

घाँसको नाम	सुख्खा पदार्थ	प्राक्षारीक पदार्थ	खरानी	कच्चा प्रोटीन
रुविना	२९.६६	९२.९९	७.०१	१९.८
राईग्रास	१६.२१	८९.८८	१०.१२	९.९३
राईखुसानी	२५.३	८५.२५	१४.७५	१९.२१
रातो क्लोभर	-	९१.८१	८.११	१३.५५
रोडेज	२१.८५	९१.०३	८.९७	११.०३
लारे	-	९३.५८	६.४२	७.८७
लाडीनी क्लोभर	-	८७.४	१२.६	१४.८८
ल्याव ल्याव	१८.२४	८९.७७	१०.२३	१९.९७
लुसर्न	-	९१	९	११.७
सप्तल	-	८८.५९	११.४१	१३.५४
सरगम	१३.१	८७.५	१२.५	८.९
सा ासि ·	-	९७.४४	२.५६	८.४६
साइलो	-	९०.८९	९.११	१३.७५
सालीमो	३१.९	८९.५९	१०.४१	८.३८
साली ·ो	-	९३	७	८.२
सेन्ट्रो	२३.२५	९१.२२	८.७८	२०.७७
सेतोपा ·	२८.०४	९३.३४	६.६६	९.१७
सेटारीया	१५.०५	९१.९७	८.८३	११.१३
सेतो ट्रुस	१३.१	७८.७	२१.३	१६.८
शमा	१९.२१	८९.७६	१०.२४	५.४८
सिल्के	-	९२.३१	७.६९	३.८६
सिन्दुरपा ·	-	९३.९७	६.८३	१०.८६
सिरु	३०.६४	९२.०५	७.९५	७.२४
सिगनल	२०.३	८९.८८	१०.१२	९.५४
सेल्ला	१५.६	७८.१	२१.९	८.९
सिहुली	-	७१.७२	२८.२८	१४.०६
सिन्के	२५.५४	९२.३१	७.६९	३.८६
सिराटो	१६.९५	८९.६८	१०.३२	१७.२६
सर्वुस	-	९५.२३	४.७७	९.३६
स्टाइलो	२१.४५	९०.६२	९.३८	१३.८४
सुनबुकी	२०.४५	९३.९५	६.०५	१२.९७
सनहेम्प	२०.२	८९.४	१०.६	२६.९१
सिस्तु	-	८७.४	१२.६	५.१
सेतो क्लोभर	१६.२४	८७.५६	१२.४४	२०.४९
हरकुटा	-	९५	५	१६

घाँसको नाम	सुख्खा पदार्थ	प्राक्षारीक पदार्थ	खरानी	कच्चा प्रोटीन
हेज डेस्मोडीयम	२५.३५	८९.५२	१०.४८	२०.९२
हिकम	१७.२५	८८.११	११.८९	१५.२९
हाडा	२५.९४	८६.३९	१३.६१	१२.३

तलिका १२: विभिन्न किसिमका घाँसहरुमा पाइने रेशादार पदार्थहरु प्रतिशतमा

घाँसको नाम	एन.डि.फ.	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
अन्जान	६७.३५	५८.२९	२१.०६	९.०६	३७.२२
आंखो	७२.५	५३.५	१२.९	११	४०.६
अरथुः	७७.३९	४५.१३	८.८६	३२.२६	३६.२८
बन्सो	६१.०७	४३.२५	९.१४	१७.८१	२९.११
बरपा	६६.८२	५०.२९	११.२२	१६.५३	३९.०७
बर्सीम	५९.६५	५१.७	१९.११	७.९४	३२.६
बेथे	३२.६५	२९.८१	२०.४५	२.८३	९.३६
विचो	७४.१७	२२.७५	१३.३६	५१.४२	९.३९
विरान्ची	७५.३३	४०.४१	१२.८४	३४.९२	२७.४७
बोस	७१.४८	४६.१६	६.१५	३३.३२	४०.०१
बुकी	४८.०४	३९.८४	१९.९	८.१८	१८.३३
चिलाली	४६.२७	४१.७	१४.५	४.५६	२७.२१
चिराभुजे	७६.२८	७१.९६	११.९३	४.३२	६०.०३
चित्रेबन्सो	७३.०६	४८.०५	१२.०७	२५.०३	३५.१७
चौरबुकी	६६.०२	३३.१४	६.०६	३२.८८	२७.०८
चुगला	५४.४६	५२.०८	१७.२	२.३८	३४.८८
कक्सफट	५४.०९	३६.८१	८.४२	१७.२३	२६.५६
कम्पोजीट	४९.९५	४७.६२	२२.४७	८.३३	१९.१५
दाम	८१.०४	६१.५	१५.४३	१९.५४	४६.०७
डाहा	८१.६८	४५.९७	८.४६	३५.७१	३७.५१
दामी स्थानीय	६३.६७	४८.५	१३.२५	१५.१६	३५.२३
डण्डे	७२.२२	३८.७७	६.०६	३४.०५	३२.११
डेव्रेघांस	५९.०९	४१.१	१७.७	१७.९९	२३.४
डेसमेन्योस	५७.९४	४७.९६	२१.२४	९.९८	२८.७२
डेस्मोडीयम	५४.७६	३९.८८	१०.१७	१५.१७	२९.४१
डाफे	७२.४	५८.९	१०.७	१३.४९	४८.१९
ठिम्ची	६०.१७	५०.९१	२३	९.३३	२७.११
ढागे	७६.४८	४१.१२	५.८४	३५.३५	३५.२९
डोलो	४४.६९	४०.३५	२८.७८	४.३४	११.५६
दुवो	६७.४६	४२.७२	१२.८२	२३.७३	३१.०२

घाँसको नाम	एन.डि.फ.	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
धूस	५४.६५	४७.६२	२१.४३	७.०४	२८.१९
फेस्टुका	६०	३९.०५	९.७	२०.९५	२९.३५
गाजरपाटा	४८.१५	४३.२४	३१.८६	४.९२	११.३७
गन्धे	४९.७	४४.०५	१२.३७	५.६५	३१.६८
घोडे बन्सो	७०.१४	३७.०६	६.८२	३३.०८	३०.२४
घोडेवुकी	६०.५६	५४.३२	१३.२१	६.२३	४७.१२
घोडे दुबो	७४.४	५७.०४	१४.५६	२५.५४	३६.१६
घोडताप्रे	३४.७७	३०.४१	९.३९	४.३६	२१.०२
घोटे	७७.८७	६०.४७	१८.१७	१७.४५	४२.२५
हाडा	७२.४८	५४.९३	१५.३१	१७.५६	३७.६
हरकुटा	७६.९	४८.७	१६.६	२८.२	३२.१
हेज डेस्मोडीयम	४७.१६	४३.१४	१९.०५	४.८३	२४.०९
हिकम	४८.२२	३९.९९	१०.०९	८.२४	२९.९
जानेरा	५८.३६	३८.८४	७.९१	१९.५१	३०.९३
झोमे	६३.६	५१.३	२९.७	१२.३	२१.७
जिस्त्वा	६४.४६	५३.९८	२३.७८	१०.४८	३०.२४
ज्वाइन्ट भेच	४०.१७	३१.३७	७.०५	८.८	२४.३२
ज्याक्चा	५४.१६	४३.५२	१५.७३	१०.६४	२७.७९
ज्यालो	५८.४३	५२.९६	१२.२२	५.४७	४०.७४
काना	५७.७७	४३.७८	२०.४९	१३.९९	२३.२९
कनारी	६१.४	३८.८५	८.४५	२२.६	३०.४
कानवुची	३१.७७	२८.५	१८.३५	३.२७	१०.१४
काने	५७.७७	४३.७८	२०.४९	१३.९९	२३.२९
कांस	७२.५७	४८.५६	८.४९	२४.०१	४०.०७
काराउन्टे	६६.३४	४६.८३	७.५३	१९.५१	३१.३१
कारीमारी	७२.१	५९.९	३०.९	१२.२	२९.१
काउने बन्सो	७०.२	४७	९.९८	२३.२	३७.६२
खर	७४.०९	५१.४	१२.०१	२२.६८	३९.३९
खरसामी	७५.९६	६१.८६	१२.५६	१४.०९	४९.३
खरुकी	७२.७७	४९.५६	१०.१५	२२.६१	३९.६४
खोरागामा	३२.३५	२९.११	११.१	३.२४	१८.०१
किक्यू	५७.४२	३७.३८	८.२९	२०.०४	२९.०९
कोदेखार	६२.४४	५१.८८	९.१३	१०.५६	४२.७५
कोते	५८	४९.६५	१३.७५	८.५५	३५.९
कुड्जु	४६.०२	३८.६१	१०.४६	७.४	२८.०९
कुकुरबन्सो	७३.९१	४२.५८	६.५२	३१.३३	३६.०६
क्यारम्बा	३९.४९	३८.२५	२०.४२	६.२३	१२.८३
ल्याब ल्याब	५१.५४	४०.३	१२.४८	११.२४	२८.८२
लाडानी क्लोभर	५१.५५	३९.९	१०.५५	११.६	२९.४
लारे	६८.१२	४७.५८	८.१८	२०.५४	३९.४

घाँसको नाम	एन.डि.फ.	ए.डि.फ.	लिगनीन	हेमीसेल्युलोज	सेल्युलोज
लूसर्न	५६.४५	४९.०५	१३.०५	७.४	३५.९५
मडीलो	७२.९९	४२.८१	७.५९	२९.३	३५.२२
मकैको पात	६४.५६	५०.२३	६.४१	१४.३३	४३.८२
मकारा	३१.९	२९.३	१३.१	२.५	१६.२
माली ने	६२.२८	४८.४२	२७.१५	१३.८६	२१.२८
मारविडो	४८.४६	४०.५१	३९.३२	७.९६	१.१९
मारमिण्डो	४४.६२	३७.३३	२३.३२	७.२९	११.५१
मस्याम	५५.६४	४०.५८	८.९६	१५.०६	३१.६१
मोतासेस	७२.४१	५२.८३	८.८२	१४.१८	४४
मोथ	६१.७१	४४.२१	१३.८८	१७.४९	३०.३१
म्या · म्या ·	५३.७	३९.७	१२.२७	१४	२७.४४
नमा	६३.२८	४७.६५	११.२४	१५.८३	३८.३८
नेपियर	५८.५२	४९.६२	१६.४१	१६.९	२४.१५
निखारी	७३.८७	६२.९९	९.८	१०.८७	५३.१९
निलगिरी	६०.६८	५९.२५	२२.४२	१.४३	३८.८३
नम्रील	६९.९६	५७.२९	१३.९६	११.८७	४२.१३
जै	५७.१६	४२.२७	८.४१	१३.८८	३४.८५
पानकी	६९.६	५७.५	३०.१	१२.१	२७.४
पा ·	६५.३९	५२.६५	१९.०१	१२.७३	३३.६४
पा · बुची	३५.२७	३१.४९	१०.१	३.८८	२१.४९
पञ्जावी	६३.७४	५०.४२	२२.८८	१३.८२	२७.५४
पाराघास	६७.३७	४१.७५	४.१७	२५.६१	३६.७८
पास्पालुम	६५.५३	५०.७३	१५.६७	१४.८	३५.०६
फुर्के	८०.२५	४२.६८	५	३७.५७	३७.६८
पिलेखर	७५.४	६८.७४	१८.११	६.६६	५०.६३
पो नी	४७.३	३३	१२.८२	१४.३	२०.१८
प्याउली	५०.२३	४०.५३	१३.१३	९.७३	२७.४
राईग्रास	६३.९९	३९.६४	७.७९	२४.३६	३१.८४
राईखुसानी	४०.५४	३३.६२	२२.११	६.९२	११.५
रम्बा	६५.४९	५४.६१	१५.८६	१०.८७	३८.७७
रातो कलोभर	५६.२	४८.८	१८.१	७.३५	३०.७५
रोडेज	७०.८९	५८.१७	२१.३९	११.११	३७.५९
रुविना	३८.७७	२४.९३	१९.०३	३.८३	१५.९
साइलो	६०.१७	४२.४२	१०.६९	१७.७६	३१.७३
सालीमो	७२.६८	५२.५५	१३.०३	२०.१२	४०.७९
साली ने	७८.७	६०	११.९	१८.७	४८.१
सप्तल	६०.९	४९.८२	१४.०१	११.०८	३५.८१
सेन्टो	५४.०३	४५.३५	१७.७४	८.६८	२७.६१
सेतोपा ·	७१.४४	५५.०१	११.३	१६.४३	४३.७१

घाँसको नाम	एन.डि.फ.	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
सेटारीया	७२.९६	६०.१३	१४.२१	१३.६९	४२.८७
शमा	६७.३१	४७.३८	५.५२	२५.९३	३५.८६
शेल्ला	६३.४	४९.५	२०.१	१३.९	२९.४
सिग्नल	७१.१७	५२.०९	१०.९४	१७.६५	४२.५८
सिहुली	५१.१	२३.८३	४.३९	२७.२७	१९.४४
सिन्दुरपा ·	७२.१७	२९.२१	७	३२.९६	३२.२१
सिन्के	७०.३८	६१.११	८.६१	९.२७	५२.५१
सिराढो	५४.२८	४५.२५	१२.५९	९.०३	३२.६६
सिरु	७४.६९	५४.६७	१०	२०.२२	४४.६७
स्टाइलो	५६.११	४७५५	१०.८१	९.१४	३३.७५
सुनबुकी	६१.०९	५५.४७	१२.९५	५.६२	४२.५३
सनहेम्प	३०.९९	२७.६३	९.९८	३.३६	१८.४५
टालफेस्कू	६०.७	३७.२५	६.४	२३.४५	३०.९
टारमिङ्डो	४०.८५	३३.१५	२८.२३	७.७१	४.९२
टिओसेन्टी	६४.३	४१.२४	५.८१	२३.०६	३५.४३
थाकाइला	३८.४१	३१.९६	१२.५६	६.४५	१९.४
थरथरे	७३.४	४२.०९	८.८४	३०.३५	३४.२२
थेमे	५८.४३	५२.९६	१२.२२	५.४७	४०.७४
ठुलोपा ·	६६.२१	३८.८२	७.३८	२७.३८	३१.४४
भाका	४७.१२	३८.०१	८.०३	९.११	२९.९८
भेच	६०.६४	५४.५५	२०.४२	६.०९	३४.१३
सेतो क्लोभर	४१.४९	३५.६१	९.४	७.१८	२४.२२

तलिका १३: विभिन्न किसिमका घाँसहरूमा पाइने खनिज तत्वहरू, प्रतिशतमा

घाँसको नाम	क्यालसीयम	फस्फोरस
अन्जान	०.३२	०.४
अरथु ·	०.४६	०.२४
बन्सो	०.७२	-
बरपा ·	०.२५	-
बर्सीम	१.६४	०.४
बेथे	२.८	०.३५
बोस	०.१९	०.११
बुकी	०.४	०.१८
चिलाली	१.४७	०.२५
चित्रेबन्सो	०.९५	०.३५
चोरबुकी	१.४३	०.३४
कवसफुट	०.५२	०.२८

घाँसको नाम	क्यालसीयम	फस्फोरस
कम्पोजीट	०.४९	०.२९
दाम	०.४१	-
डाहा	०.२६	०.१८
दामी स्थानीय	०.७६	०.२३
डण्डे	०.८२	०.५१
डेव्रेघांस	०.७७	०.२६
डेसमेन्थ्योस	१.९५	०.३१
डेस्मोडीयम	०.९	०.२९
डाफे	०.४२	०.२६
ठिम्ची	०.५१	०.३९
ढोगे	०.३४	०.२५
डोलो	०.६९	०.२७
दुबो	०.६	०.३१
धुस	१.३८	०.४२
फुर्के	०.२४	०.२९
गाजरपाटा	०.८२	०.५२
घोडे बन्सो	०.८	०.२७
घोडेबुकी	०.६१	०.२६
घोडे दुबो	०.४२	०.१५
घोडताप्रे	१.२९	०.३४
घोटे	०.५७	०.३४
हाडा	०.५१	०.३१
हेज डेस्मोडीयम	२.०६	०.४
हिकम	०.७७	०.३४
जानेरा	०.५५	०.५६
झोमे	०.२१	०.३७
झुस	०.५८	०.३८
जिस्वा	०.५८	०.३४
ज्वाइन्ट भेच	१.३९	०.२६
ज्याकचा	०.७९	०.२४
ज्यालो	०.५८	०.२
काना	१.२८	०.२९
कानबुची	०.४२	०.३४
कांस	०.४९	०.३
काराउन्टे	०.३४	०.१५
कारीमारी	०.५६	०.३

घाँसको नाम	क्यालसीयम	फस्फोरस
काउने बन्सो	०.३	०.३५
खर	०.३९	०.२
खरसार्मी	०.६२	-
खरुकी	०.५८	०.२५
खोरागामा	२.५८	०.४
किक्यू	०.४८	०.६५
कोदेभार	०.९९	०.५७
कोते	२.३६	०.२७
कुड्जु	१.६	०.३१
कुकुरबन्सो	०.२	०.१९
क्यारम्बा	१.०२	०.२६
ल्याव ल्याव	१.६७	०.३७
लारे	०.४९	०.२
मडीलो	०.२९	०.३७
मकैको पात	०.५७	०.३१
मकारा	०.४६	०.३४
माली ने	०.६५	०.१३
मारविण्डो	०.६५	०.४८
मारमिण्डो	०.५५	०.३३
मस्याम	१.१	०.३३
मोलासेस	०.८९	०.४९
मोथ	०.६९	०.३३
म्या · म्या ·	०.३४	०.६५
नामा	०.६७	०.२१
नेपियर	०.८९	०.४७
नुमील	०.३३	-
जै	०.४	०.३१
पानकी	०.५९	०.२९
पा ·	०.४२	०.२६
पा · बुची	०.४९	-
पन्जावी	०.३	०.४९
पाराघांस	०.४८	०.४९
पास्पालुम	०.५३	०.४२
पिलेखर	०.३२	०.३२
पो नी	०.२३	०.३९
प्याउली	१.५१	०.३३

घाँसको नाम	क्यालसीयम	फस्फोरस
राईग्रास	१.०८	०.३२
राईखुर्सानी	१.२८	०.२७
रम्बा	०.९८	०.१८
रोडेज	०.४७	०.५४
सुविना	२.०१	०.१९
साइलो	१.३६	०.२
सालीमो	०.५४	०.३७
सप्तल	२.०४	०.२६
सेन्ट्रो	१.११	०.२६
सेतोपा ·	०.२६	-
सेटारीया	०.४	०.४३
शामा	०.५	०.३८
शॉल्टा	०.२८	०.२६
सिग्नल	०.४८	०.२६
सिटुली	०.६	०.२२
सिन्धुरपा ·	०.७६	०.२७
सिन्के	०.३३	०.१९
सिराटो	१.२९	०.२८
सिरु	०.४७	०.२३
स्टाइलो	१.२८	०.२८
सुनबुकी	०.६४	०.१९
सनहेम्प	१.३३	०.४३
टारमिण्डो	०.८९	०.३५
टिओसेन्टी	०.५२	०.५३
थाकाइला	०.३४	०.४
थरथरे	०.५९	०.४
थेमे	०.५२	०.१४
दुलोपा ·	०.९२	०.३७
भाका	१.५१	०.३६
भेच	१.०४	०.२
सेतो क्वोभर	१.७९	०.४६

डालेघास उत्पादन गर्ने तरिका

डालेघाँसको विरुवा उमार्ने तरिका

डालेघाँस प्राय बीउ, हाँगा, गानो, आदिवाट उमार्न सकिन्छ । जस्तैः इपिलइपिल, किम्बु, अभिसो आदि । खास गरेर डालेघाँसको वेर्ना नर्सरीमा प्लाष्टिकको थैलामा उमारिन्छ र वर्षातको समयमा लगाउने ठाउँमा रोपिन्छ ।

डालेघाँस लगाउने ठाउँ

- खेतवारीको कान्ला, डिल, कुनाकाढ्चा
- भिरालो, पर्तिपरात, सडकको छेउ
- नदी, नहर, कुलेसोको छेउमा
- सामुदायिक वन जंगल

डालेघाँस लगाउने तरिका

डालेघाँस लगाउने ठाउँमा डालेघाँस अनुसारका दुरी (१-१२ मिटर) मिलाएर ५० से.मी. गहिराई भएको गोलो खाडल खन्नु पर्छ । कम्पोष्ट मल १ डोको हाली रोप्नु भन्दा १ महिना पहिले नै माटोले पुरी राख्नुपर्छ ।

डालेघाँस लगाउने समय

वर्षात शुरु भएपछि जेष्ठ आषाढमा लगाउनु पर्छ ।

विरुवाको हेरचाह

समय समयमा गोडमेल गरिराख्नु पर्छ । गाईवस्तुहरुबाट जोगाउनु पर्छ, मरेको ठाउँमा अर्को विरुवा सार्नुपर्छ र वर्षको १ पटक माघ फाल्गुनमा मल हाल्नुपर्छ ।

डालेघाँसबाट लिन सक्ने उत्पादन

स्थानीय डालेघाँसबाट वर्षको १-२ पटक मात्रै हुन्छ भने इपिलइपिलबाट ८-१० पटकसम्म उत्पादन लिन सकिन्छ । बोटको साइज अनुसार उत्पादन हुन्छ (१५-२० भारी) ।

डालेघाँसको प्रयोग

हरियो काटेर खुवाउने
पहिरोको रोकथाम गर्न सकिने
वारवन्देज लगाउन सकिने
दाउरामा प्रयोग गर्न सकिने

तालिका १४: मध्य पहाडमा डालेघाँस काटने समय

घाँसको नाम	बड्ह	भैं	अङ्गुत	अङ्गु प्र	भैं	लाल्हे	अङ्गु लाल्हे	मैरे	मैरे	ल	भैं	अङ्गु लाल्हे	ल
बडहर													
टांकी													
गिंदरी													
काभो	yellow	yellow											
झुमी	green	green											
दवदवे													
बकाइनो	blue	blue											
करम													
कोइरालो													
खसेटो								red	red				
पाखुरी	red	red											red
फिन्दु	blue	blue											blue
राईखनायो	magenta	magenta											
ईपिल	grey	grey											
इपिल	grey	grey											
निमारो								green	green	green			
अर्चल			grey	grey	grey	grey							
पिपल	yellow	yellow											
स्यालफुसो													
साल	orange	orange	orange	orange	orange	orange		orange	orange	orange			
चुलेत्रो	grey												grey
चिप्ले													
धयग्यो	purple												
साज								blue	blue	blue			
बर्रो													
कुटमीरो													
गायो													
खसे	blue	blue											
खनायो													
दुधिलो													
पांचपाते													
कटुस	green	green						yellow	yellow	yellow			
भिमल													

श्रोत: रामप्रसाद घिमिरे, चरन तथा घासेवाली महाशाखा, खुमलटार

तलिका १५: बिभिन्न डालेघांसमा पाइने सुख्खा पदार्थ, प्रां·रीक पदार्थ,
खरानी र कच्चा प्रोटीनको मात्रा, प्रतिशतमा

नाम	सुख्खा पदार्थ	प्रां·रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
अमिसो	२८.२९	८८.५८	११.४२	१.४७
अगस्ती	-	९३.१५	६.८५	१७.८७
अखाने	३१.६	९१.२	८.८	१८.६८
अडेरी	३३	९४.२	५.८	१२.८
असारे	२५.७	९३.४	६.६	१३.७
अगारे	४४.९	९६.१	३.९	१२.५
अरोरी	-	९१.१९	८.८१	९.५
अमडु़ :	-	९४.७	५.३	११.४१
अमला	४३.४	९६.१	३.९	१३.४
अम्ली	-	९४.५	५.५	१९.१७
आरुपाते	३३.६	९५	५	१७.६
ओम्फी	३१.५	८७.९	१२.१	२९.७
ओल्सो	३३.५	९३.६	६.४	१२.८
औले	२२.१	९१	९	१५.५
औले रातो खिरा	३२.२	८८	१२	१२.३
औले सिन्दुरे	३३.३	९४.६	५.४	१९.४
औषधी	-	९३.६६	६.३४	१६.६
इमीली	-	९४.५	५.५	१९.१७
इपिल इपिल	२७.९१	९०.०४	९.९६	११.८
उमारो	३०.८	८४.७९	१५.२१	१५.९८
उत्तिस	-	९५.९७	४.०३	१४.२५
उमारो	३०.८	८४.४६	१५.५४	१५.५५
एनटाडा	-	९६.०१	३.९९	२०.०६
कटुस ठुलो	३३.५८	९६.४६	३.५४	१३.१८
कन्दे लिसो	३३.७५	९४.५३	५.४७	१३.५८
कपास	२७	९२.४	७.६	१८
कटहरको पात	३५	८७	१३	१७.४
कनिके लहरा	२०	९३.९	६.१	१२.९
काठे वर	२२	८७.८	१२.२	१३.८
काठे काउलो	३०.७	९५.९	४.१	९.४
काडे	-	-	-	१३.८
काफल	३७.६	९६.६८	३.३२	१.६५
कालो दुस	२३	८९.९	१०.१	५.१
कालो बोहोरी	१९.३	९१.२	८.८	२२.३
कालो मालि ने	४३.८	८१.९	१८.१	१२.६
कालो पैनेती	२८.१	९१.९	८.१	१५.७

नाम	सुख्खा पदार्थ	प्रां. त्रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
कालो ऐसेलु	२२.५	८८.३	११.७	२७.९
काली काठ	२२.१	९२.४५	७.५५	१४.६५
काईयो	३०.९	९४.४२	५.५८	१२.१८
काउसो	-	८०.२७	१९.७३	१९.४४
काउलो	३४.०६	९४.८४	५.१६	१२.४
काग भलायो	२६.५३	९२.८७	७.१३	१६.८३
कागते	२९.७	९४.८	५.२	१३.६५
कट्टसिमल	१७.४	८९.४	१०.६	८.३
करो	२३.२	९३.४	६.६	२६.४
कुरसि लो	१५.८५	९०.२	९.८	१७.५५
कसम	२९.३	९३.२	६.८	१२.६
कुदाउरो	-	९३.९	६.१	८.०४
कुन्याल	३४.१	८६.३	१३.७	१६.४
कुविण्डे	२७.३	८९.६	१०.४	१६
कइरकेपियान	-	९५.१	४.९	११.७६
कुइरकप	-	९६.९३	३.०७	११.९५
कुकुरदाइने लहरा	२३.५	९४.२५	५.७५	११.८६
कंसरी	३०.०५	९३.७५	६.२५	१५.३
कैजाल	२४.२	८९.३	१०.७	१६.१
कम्ले	२५.३७	९२.८२	६.१८	१४.७६
कांडे खयर	२८.४	९४.७	५.३	२३.४
क्यामुनो	-	९३.४३	६.५७	८.८४
कटुस	३३.५८	९६.९७	३.८३	१२.७
करम	२०.५	९०.७	९.३	१३.७९
करमसी	-	९१.६२	८.३८	१५.३२
काप्रो, कालो	३२.६३	८८.६४	११.३६	१०.५४
काप्रो, सेतो	३२.८९	८७.५३	१२.४७	१२.९१
काम्ले	३२.५	८२.४४	१७.५६	१०.७९
किम्बु	३२.६६	८६.०९	१३.९१	२०.९८
कट्टमिरो	३७.३२	९१.७९	८.२१	१५.३९
कूयल	३७.४५	८०.९९	१९.८१	१०.६८
कुटो	-	८२.०४	१७.९६	२०.५४
कोइरालो	३७.२	९३.९९	६.८९	१४.७५
खराने	३६.०५	९१.८	८.२	१३.२
खसरे	४९.२	९४.९	५.१	१३.७
खस्ते खनायो	३७.८	८५.५	१४.५	११.१
खमारी	२४	८९.१	१०.९	११.९
खनक्या	२२.०७	९२.९७	७.८३	१८.९७
खुसानेपाते	४९.३	९४.३	५.७	१०.५
खौरसाने	३८	९५.१	४.९	१३.६

नाम	सुख्खा पदार्थ	प्रां · रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
खोल्मे	३२.५५	८८.९५	११.०५	११.६५
खनायो	३३.५	८४.१६	१५.८४	११.९४
खस्टो	२७.८९	७३.७	२६.३	१५.२१
खसु	३६.८	९६.९४	३.०६	१२.२१
खडको	४५.१	७६.२८	२३.७२	१५.७४
खयर	२८.९	९५	५	२७.५९
खरी	३१.१९	८४.०६	१५.९४	१६.४९
खिरा	२६.६७	८८.६२	११.३८	१६.५७
गन्धे	-	८६.९९	१३.८९	१५.४७
गलेनी	२१.१३	९०.९	९.१	१५.६
गउत	-	९६.८१	३.१९	२२.०७
गायो	३१.७०	९०.८३	९.१७	११.८५
गाउजुमा	२६.१५	९०.९	९.१	१६.५७
गरुलो	-	८४.७८	१५.२२	११.७८
गिँडी	२५.८२	८०.७२	१९.२८	१४.३६
गिंदरी	४०	९०.४४	९.५४	१६.५
गोगन	३०.४५	९०.३७	९.६३	१२.२३
गुयालो	३३.६५	९२.५३	७.४७	१३.१३
घांसी	२६.३	९२.२	७.८	२७
घिउ चिउरी	८८.३	९४.३	५.७	९.८७
घुरविस	२०.१	८९.५७	१०.४३	२०.२७
घुगरी ·	४१.३	९२.२	७.८	१५.३
घोटाली	२५.४	८८.६	११.४	१२.५
घोरोचांप	१७.९५	९०.६५	९.३५	१८.९
घाटेसारि	२७.५	८९.९४	१२.०६	१४.३३
चरचरे लहरा	३५.९	९२	८	१४.३५
चटिवन	२८	९२.२	७.८	८.४
चांप	४५.५	८९.७	१०.३	१६.६
चासिं वा	-	९४.९८	५.८२	१३.०९
चकाटि ·	-	९०.६७	९.३३	६.४२
चिप्पे काउलो	२८.९३	८८.७४	११.२६	१८.६८
चिलाउने	३४.५३	९३.३	६.७	१२.१
चिउरी	२८.७	८८.२४	११.७६	१२.६९
चिल्लो फलांट	३६.९५	९५.५५	४.४५	१२.६
चिल्लो काईयो	-	९४.९३	५.०७	६.६६
चोया बांस	४४.९	८५.९	१४.१	१७.७
चुलेत्रो	२१	८८.०५	११.९५	१३.३३
चौलेनी	४०.७	९२.९	७.१	१२.२
जं · ल जिलेवी	-	९७.९६	२.०४	१५.८

नाम	सुख्खा पदार्थ	प्रां. त्रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
जामुन	२८.२५	९६.६	३.४	७५७
जाउलो	२४.५	९१.४	८.६	१२.१
भिंगुनी	-	९३.५५	६.४५	११.११
झि. ने	३०.४२	९३.५५	६.४५	११.११
टांकी	३३.३४	९०.९६	९.०४	१७.५१
ठुलो मउवा	३६.९	९४.७	५.३	१२.१
ठुलो भलायो	३०.७७	९०.७३	९.२७	१३.३७
ठुलो सिरिष	३२.३	९५.१	४.९	२२.९
ठुलो खिरा	२०.६	७६.५	२३.५	२३.५
ठुलो कपासे	१६	९३.१	६.९	१९.४
ठुलो खोल्मे	३९.४	८९.९	१०.१	८.९
ठेकी फल	१८.८	९०.६	९.४	१५
ठेकी पिपल	२७.६	९६.१	३.९	१५.९
ठाटने	३२.३३	८३.३२	१६.६८	१४.८
डरमेकन्द	२७.४	९५.५	४.५	१७.७
डरिमपाते	२८.९	९२.७	७.३	१९.९०
डेस्मोडियस	-	८८.९३	११.०७	१९.१७
ढयार्गे सल्ला	२८.८	९५.८	४.२	१७.७
तिल्के	२९.४	९४.४	५.६	८.१
तिते	३३.२५	९३.५५	६.४५	१९.६८
ते. ने	२९.९	९५.५	४.५	१४.९
तेलीबांस	३१.१	९३.४	६.६	२०.९
ताले	२९.६	८८.६२	११.३८	१३.७३
तिमिलो	२१	८५.३३	१४.६७	१३.०१
तुषारो	३०.४५	८५.३९	१४.६१	१०.६२
थन्सेवास	४४.४	८७.३	१२.७	१७.३
दातिवन	३५.८	९७.२	२.८	१०.९
दयाली	२७.९५	९१.८	८.२	१७.८५
दबदबे	३४.०८	८८.०७	११.९३	१७.२६
दामर	-	१४.९८	५.०२	१८.०९
दार	३०.८	७९.३५	२०.६५	११.७
दुवारी	२४.४	९१.८	८.२	५.६
दुधे	३५.३	९२.२	७.८	१३.१
दुधे खिरा	२४.३	८९.६	१०.४	२२.४
दुधिलो	२९.६५	८८.६९	११.३१	११.७९
देब्रेबांस	-	१०.४१	९.५९	१५.८९
धापारी	१३.९	९३.५४	६.४६	२०.२८
धुमे	-	९१.७५	८.२५	११.२९
धुसुल	२८.१४	९१.७४	८.२६	११.२९

नाम	सुख्खा पदार्थ	प्रां-रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
धेरो	४२.७	९२.५४	७.४६	९.४७
डमर	३८.६५	९४.९८	५.०२	१८.०९
डम्ही	२४.१४	८४.४९	१५.५१	१३.७२
ढल्ले कटुस	४९.९	९५.६	४.४	८.४
नासी	३०.५	९५.५	४.५	१८.५
नुनांडिके	३४.६	९१.०८	८.९२	११.५
नार्चूर	-	९३.९४	६.०६	१६.५३
निमारो	२८.१२	८४.९२	१५.०८	१२.८९
निगालो	३२.५८	९०.६३	९.३७	१२.४४
निमबांस	-	८६.१५	१३.८५	२०.८१
पहेले	३०.४५	९५.४	४.६	१५.२
पाखी	२१.७	९०.४	९.६	१२.४
पानी लहरा	२५.३	९१.४	८.६	१२.२
पात्ले कटुस	४४.७७	९५.६७	४.३३	१०.३३
पाथरे	२७.२	९२.९	७.१	११.७
पाटे खिरा	२७.२	९२.८	७.२	१२.३
पाहाडी	२३.७७	८८.३६	११.६४	१८.३६
पिथारी	३२.२	८९.४	१०.६	१३.६
पिरे उन्यु	४५.१	९०.८	९.२	१८.८
पिपल पाते	३१.८	९०.२७	९.७२	११.७७
पिप्ले	३९.९	९१.३५	८.६५	१७.३
पूँडारी	३६.७	९२.७	७.३	११
पुमी लहरा	१७.९	९०.४	९.६	१७.१
पूत्ली काठ	२४.२	९.३	७	१०.६५
पोके लिसो	४२.५	९५.१	४.९	१२.३
पोखरे	३३.१	९५.३	४.७	१८.६
व्याकर	-	९७.९४	२.०६	१०.२२
पातेबार	२४.६४	८७	१३	१९.४४
पाखुरी	२६.५३	८५.७५	१४.२५	११.७१
पांचपाते	३३.४७	८४.६३	१५.३७	११.३१
पाटा	-	९१.७४	८.२६	४.४५
पादरी	२४.५१	८८.३८	११.६२	१४.४९
पिपली	३६.७६	८६.९	१३.१	१३
पिपल	३०.६५	८४.५७	१५.४३	१४.४४
पुदुरे	-	९२.७	७.३	११
पुदुपो	-	९२.४	७.६	११
पैयू	३०	९२.२३	७.७७	१४.७३
फलाट	५०.५	९५.४	४.६	१२.८
फापरपाते	३६.२	९३.३५	८.६५	१२.५५
फिरफिरे	३०.९३	८९.९८	१०.०२	१४.२८

नाम	सुख्खा पदार्थ	प्रां. रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
फुस्ते मेहल	३०	९३.७	६.३	१५.२
फुस्ते लहरा	२५.८	९१.५५	८.४५	१९.०५
फुलचम्पा	२१.८	९२.९	७.१	१६.१
फलेदो	३०	८८.७४	११.२६	२४.४२
फार्से	२१.४	८९.९६	१०.०४	१३.३२
बडकम्ले	३५.१४	९४.०६	५.९४	७.८
बर	३०.९	९१.२	८.८	८.७
बर्रो	-	९२.५२	७.४८	१४.५२
बडहर	३०.३४	८३.०५	१६.९५	१३.६६
बनबांस	२९.५	८०	२०	१३.९७
बकेना	-	८९.१२	१०.८८	२२.७१
बडकाउलो	३५.७३	९३.४	६.६	१५.५
बकाईनो	२०.९६	८७.८९	१२.९१	२१
बाखे अर्चल	३२.२४	८८.५९	११.४१	१४.५५
बाटुके	१९.०६	७३.३७	२६.६३	१६.९३
बाघ फोडर	-	९५.११	४.८९	१७.५१
बांस, तामे	३२.३८	९२.६१	७.३९	१०.५६
बांस, कालो	४५	८९.५	१०.५	१६.८
बांसको पात	३१.५	८५.३८	१४.६२	११.९४
विजयसाल	-	९३.७८	६.२२	१८.४८
बिलाउने	-	८७.३२	१२.६८	१७.५५
बैस	३५.८२	९१.६३	८.३७	१५.२७
बजरन्थ	५२.१	९५.७	४.७	१२
बाटुलपाते	-	९४.४१	५.५१	७.२
बलडयाग्रो	३५	९४.९८	५.८२	२५.९७
बविस	३०.४५	९०.२	९.८	१८.४५
बाउनपाते	२७.८	९५.२	४.८	१६.५
बाखे	-	८२	१८	११.७२
बाे काठ	३१.८	९१.६	८.४	१०.२
बांस	-	८५.५२	१४.४८	१६.९८
बाटुके	१९.०६	७३.३७	२६.६३	१६.९३
बाटुलेपात	२९.३३	९३.२७	६.७३	१७.७७
बांझ	४६.५७	९४.९८	५.८२	११.६१
बालचाम्पो	-	९४.१९	५.८१	१२.४७
विराली लहरा	१६.४	९२.२	७.८	१७.१
बिलाउने	२६.८	९२.५	७.५	१६.८
विकासे खरी	४१.४	८१.५	१८.५	१८.७
बेडुलो । गेडुलो	३१.८१	८६.६	१३.४	१६.१८
बेल्डो	-	८६.०४	१३.९६	१५.६६
बोके लहरा	२३.६	९२.१	७.९	१४.८

नाम	सुख्खा पदार्थ	प्रां-रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
बोहोरी	३१.४	९०.४	९.६	१८.२५
भटमासे	४२.१३	९१.४४	८.५६	२१.१८
भकिम्लो	२८.८५	९१.८	८.२	१५.६५
भले वाउने	२८.४	९४.८	५.२	१४.४
भलायो	२८	९३.४	६.६	१३
भालु चिणडे	३१.३५	९४.९५	५.०५	१४.१५
भाले गोगान	२०.६	८४.९	१५.१	११.६
भामरी	२४.६२	९२.२५	७.७५	१३.२५
भिमसेनपाती	२७.९७	९२.०९	७.९९	१५.९२
भोटे अर्चल	१३.२	९१.५३	८.४७	१५.५४
भोटे पिपल	२९.११	९१.२५	८.७५	१४.८२
भेडे कपास	१६.६	९३	७	२८.७
भेल्डो	-	८२.०३	१६.९७	१२.६९
भोजपत्र	२३.९	९०.९	९.१	२४.९
भोराचीर	-	८७.५९	१२.४१	१५.५८
भोटे हिमर	१८.९	९२.९	७.१	२४.९
भोटे चिस्सो	३६.१	९४.५	५.५	८.५
भोटे चिउरी	३९.२	९२.६३	७.३७	८.०७
भोटे कट्टस	२९.३	९३.४५	६.५५	१७.७
भोटे अर्चल	-	९१.४३	८.५७	१५.५४
भोटे पिपल	२९.११	९१.२६	८.७४	१४.८२
भोल्डु	-	९५.६७	४.३३	९.३९
भोर्ला	४२	९३.७	६.३	१२.३
भिर टांकी	२१.८	९१.६	८.४	१३.९
भिमल	४२	९०.०६	९.९४	१९.७६
भि-ने	३५.६८	९३.९७	६.०३	१२.१६
भिउल	३८.३	८९.७४	१०.२६	१६.२५
मलेटो	३५.०१	८७.९	१२.१	९.०८
मसलिन्दे	४६.२	९६.९	३.१	१०.१
महवा	२२	९५.७	४.३	१५.१
महेला	४२.२५	९४.९५	५.८५	५.८
मालि ने	४९.१	८९.४	१०.६	१६.४५
मालवास	४५.९७	८०.२४	१९.७६	११.५७
मालाटो	३९.४४	८७.०७	१२.९३	११.३२
माल्के	२२.१	९१.६	८.४	१८.६
माल्के लहरा	२०.७५	९१.५	८.५	२१.२५
मालती	-	९२.४४	७.५६	१४.०४
मुसुरे कट्टस	४३.९	९५.७५	४.२५	१४.२
मुसा काने	३४.३	९७.३५	२.६५	७.३५

नाम	सुख्खा पदार्थ	प्रां-त्रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
मु-ला वांस	४३.०९	७६.०८	२३.९२	१२.१८
मुहानी	३५	९३.८७	६.१३	१२.०२
मेन्लीजोरे	-	९६.९५	३.०५	८.५४
मौवा	४०.५	९५.२	४.८	१३.२
मोहनी	३२	९३.८७	६.१३	१२.०२
रबर	३१.७	९२.४	७.६	१२.७
रुईस	३२.६	९४.८	५.२	१६.३
रउस	२५.५	९५.३	४.७	१६
राजबूक्स	-	९२.९२	७.०८	२९.०३
राईखनायो	३४	८७.६	१२.४	१०.८
रातो माली नो	४०.७	८८.४	११.६	१९.९
रातो नगरी	३८	९५.२	४.८	१२.८
रातो फलाट	२५.५	९५.७	४.३	२२.९
रातो सिरिप	३५.५५	९३.६	६.४	२२.८५
रातो तिल्के	४२.१	९५	५	९.३५
रातो लहरा	१९.१	८८.७	११.३	११.१
रातो काइयो	३५.७३	९४.०७	५.९३	१२.५
रातो कपासे	३०.८	९४.९	५.१	१५.९
लहरे पिपल	३२	८९.४५	१०.५५	१४.८५
लांकुरी	३३.७	९४.७	५.३	१८.६
लाटीकाठ	३१	९३.३५	६.६५	६.३९
लाम्पाते	३७.५	९०.२	९.८	११.२
लिसो, ऐजेरु	३१.२	९१.८	८.२	१०.९
लुते खन्यु	३३.५	८९.९	१०.१	१८.३
लेकाली डरीम	४१.७	९६.१	३.९	१३.८
लेकाली गोगन	२१.७	९३.३	६.७	१५.५
लिपे	-	८२.०४	१७.९६	२०.५४
सउर	३८.२५	९५.१	४.९	१७.१५
स्वामी	३४.५४	८६.४	१३.६	१३.६१
स्यालपात्रे	-	९२.७३	७.२७	२०.०७
स्यालफुसो	४०.५७	८८.२	११.८	१३.६८
सादन	३२.७	९१.५	८.५	११.७
साज	३९.६५	९२.५७	७.४३	११.६३
साल	३१.६	९३.५६	६.४४	१०.५९
साती बयर	४६.१	९२.३	७.७	६.४
सानो महुवा	२९.२	९५.६	४.४	११
सानो सिसौ	३०९	९३.६	६.४	१३.१
सिरिप सेतो	३५.५८	९३.१५	६.८५	२३.३३
सिसौ	३३.४५	८८.९५	११.०५	१७.४२

नाम	सुख्खा पदार्थ	प्रां-रीक पदार्थ	खरानी	कच्चा प्रोटीन
सिरु-	-	९५.४२	४.५८	३.७८
सिन्दुरे	३५.०७	८९.१७	१०.८३	१४.४
सिरां	-	९५.१२	४.८८	११.०८
सि-न्ने	३४.९	८८	१२	१३.९
सिमल	२८.९	८८.३५	११.६५	१३.७४
सिमल तरुल	२४.८	९२.१	७.९	२०.१
सिमली	२९.२३	९२.४९	७.५७	१७.२७
सिगंजुः	२९.५	९४.९	५.१	१२.६
सि-उतो लहरा	१८	९१.८	८.२	१७.६
सिरिष	३२.१६	९३.५६	६.४४	२०.५५
सिप्री	३९.९	८२.८	१७.२	२१
सिल्टीमुर	१७.४	९२.८	७.२	२६.८
सिलिः	४१.९	९५.८	४.२	१३.६
सिन्ना	-	९५.१२	४.८८	११.०८
सेतो छुस	१३.१	७८.७	२१.३	१६.८
सेतो फलांट	१७.३	९५.६	४.४	१४.५
सेतो तिल्के	३७	९३.६	६.४	११.९
सेता काइयो	३१.६	९३.६	६.४	११.९
सेति लहरा	१८.९	९१.८	८.२	१५.१
हरचल	३७	९४.६५	५.३५	१३.७
हर्रो	३५.७	९३.७	६.२९	११.८२
हरसुल	-	९२.७६	७.२४	१५.१३
हलुडे	३२.२	९४.३	५.७	१३.९
हलहले	-	८०.९३	१९.०७	२५.६९
हाडे	३६.५	९३.३	६.७	१२.५
हातीपाईले	३२.६२	९०.९३	९.०७	१८.१५
हिंगुवा	४०.२	९५.८	४.२	३.९

तलिका १६: विभिन्न डालेघांसमा पाइने रेशादार पदार्थहरूको मात्राहरू, प्रतिशतमा

नाम	एन.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टानीन
अर्चल	४१.७७	४१.०१	१६.५८	२.५५
अखाने	३७	२४.१	४.७	४.२८
अडेरी	-	-	१७.२	७.४
असारे	-	-	१५.४	२
अगारे	-	-	३२.७	३.१
अमला	-	-	१०.९	९.१
आरुपाते	-	-	१३.६	१.३

नाम	एन.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टारीन
ओम्पी	-	-	८.२	१.१
ओल्सो	४९.६	४६.५	१९.५	
औले	-	-	२९.१	०.१६
औले रातो खिरा	-	-	९.३	४
औले सिन्दुरे	-	-	८.६	४.४
झपिल झपिल	४७.५३	३७.३४	१९.२६	०.६
उमारो	६५.५३	५०.६७	२२.६४	-
कट्टस ठुलो	६३.२६	५९.१९	२७.८९	-
कन्दे लिसो	-	-	१८.७	२
कपास	-	-	१०८.५	३.५५
कटहरको पात	४३.२	३७	१६.८	-
कनिके लहरा	-	-	२३.२	३.८
काठे वर	-	-	१८.७	११.६
काठे काउलो	-	-	१८.४	२.९
काफल	-	-	२९.४	३.८
कालो ढुस	-	-	८.७	१.४
कालो बोहोरी	-	-	२७	०.९
कालो मालि ·ो	-	-	६.७	०.३
कालो पैनेती	-	-	१०.५	०.८
कालो ऐसेलु	-	-	१४.६	१.८
काली काठ	५४.१	३८.९	१७.१	४.३५
काईयो	-	-	१०४	६.२
काउलो	६८.६	६७.२	३१.३२	४.५३
काग भलायो	-	-	१४.७	४.८७
कागते	-	-	७.१	०.६
कुट्टसिमल	-	-	१६.९	१.४
कुरा	-	-	२६.१	१
कुरसि ·लो	-	-	१२१	०.४
कुसुम	-	-	२२.२	४
कुन्याल	-	-	२०.१	१.४
कुविण्डे	-	-	१५.८	२.९
कुइरकेपियान	६७.०८	५५.५७	३१.५६	-
कुइरकप	६३.८६	५२.९	३२.७६	-
कुकरदाइने लहरा	५७.६८	५२.३९	२२.६५	३.६
केसरी	-	-	१८.९	०.२५
कैजाल	-	-	१६.४	४.६
कान्दे	४७.८६	४७.०५	१६.८२	०.७७
कांडे ख्यर	-	-	१४.७	२.८
क्यामुनो	४५.३२	४२.६५	१६.६९	०.३

नाम	एन.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टानीन
करम	३५.१३	३१.०४	९.५८	२.१
किंबु	४०.७९	३३.३३	१४.९६	१५.१
कुटमिरो	५७.३२	४९६९	२८.६४	२
कूयल	३३.१७	२५.१८	९.९५	-
कोइरालो	४९.९	४४.३	१८.६३	-
खराने	-	-	६.९५	२
खसर :	-	-	१५.७	१.३
खसे खनायो	५६.८	४२.६	२१.४	१.३
खमारी	-	-	७.२	१
खनकपा	-	-	६.८७	०.६३
खसनिपाते	-	-	२७.१	२.६
खोरसाने	-	-	२९८	६.७
खोल्मे	-	-	६.६	१.१
खनायो	४६.७३	३९.७२	१७.२५	-
खसेटो	४०.५	३४	१०.६	-
खमु	५०.७६	४२.२१	१४.६२	४.२८
खडको	३९.८७	३४.४२	१६.३८	-
खयर	-	-	१२.४	४.१
खरी	५१.७५	४६.९	२१.४८	१.३५
खिरा	४८.२५	४६.११	३४.७८	-
गलेनी	५१.५	४४.३	१६	२.७३
गायो	४६.९५	४१.०४	१६.७४	६.६४
गाउजुमा	५९.१५	४२.८५	१७.६६	-
गिंदरी	५१.११	४४.६४	२१.६४	१.०३
गोगन	५१.३८	५१.५३	२३.४२	१.६५
गुयालो	५६.४	४१	१४.२	१.७८
घिउ चिउरी	५१.८	४१.५	१७.१७	८.१३
घुरविस	-	-	७.०७	०.५
घुगंरी	-	-	७.८	०.१
घोटाली	-	-	६.८	१.३
घोगेचाप	-	-	११.७५	१.१
घाटेसारे	५६.५	५३.४	२७.६१	-
चरचरे लहरा	-	-	२२.०५	२.३
चटिवन	-	-	१३	०.७
चांप	-	-	१६.४	०.५
चिल्ले । काउलो	४४.७३	३७.३१	१६.९४	-
चिलाउने	-	-	१५.५	३.७
चिउरी	४६.९९	४३.३८	२०.६९	-
चिल्लो फलांट	-	-	२९.५	३

नाम	ए.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टारीन
चलेन्ट्रो	४६.६६	४७.७३	२२.०४	१.९
चौलेनी	-	-	१०.२	०.२
जामुन	५४.१५	५०.८३	१९.३३	५.४७
जाउलो	-	-	१०.८५	४.८
टांकी	५०.३१	४७.३७	१६.४१	१.१
ठुलो मउवा	-	-	१६.१	२.४
ठुलो भलायो	-	-	२१.२३	३.१
ठुलो सिरिष	-	-	१६.२	०.६
ठुलो खिरा	-	-	२.३	२.९
ठुलो कपासे	-	-	१२.६	२.७
ठुलो खोल्मे	-	-	७.८	०.३
ठेकी फल	-	-	१४.७५	०.८५
ठेकी पिपल	-	-	२.८	८.७
ठोटने	४५.२८	३६.७८	१२.७७	२.४५
डरमेकन्द	-	-	५.३	१२.७
डरिमपाते	-	-	४.१	१२.८
झम्मी	४३.५१	३५.५८	२०.७५	१.२५
ढयाग्ये सल्ला	-	-	२१.९	४.५
तिल्के	-	-	७.५	८.३
तिते	-	-	१५.१३	१.४३
ते नो	-	-	६.५	०.२
तेलीबांस	-	-	६.८	२.४
ताले	४३.६४	४०.४८	१८.५६	-
तुषारो	४५.०३	४६.६९	१९.२	-
दर्तिवन	-	-	१०.७	०.५
दयाली	-	-	१०.६५	०.७५
दबदबे	४७.३७	३६.२२	१६.२७	१.६७
दार	-	-	१८.८५	१.०५
दुवारी	-	-	९.६	२.२
दुधे	-	-	१६	१.६
दुधे खिरा	-	-	९	०.४
दुधिलो	४२.५१	३५.३१	१४.६	१.३
देब्रेवांस	५९.१	१४.१	१७.७	-
धापारी	-	-	१४.९	०.३
धुम्हे	५४.४	३९.६	११.४८	१.८५
धुर्सल	४४.८८	४०.०७	१७.८८	-
धेरो	३१.२३	२७.३४	१३.३८	१४.६
ठल्ले कटुस	-	-	३०.७	४.३
नासी	-	-	२०.४	३.२

नाम	ए.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टारीन
नुनढिके	५९.७५	४६.५८	१९.४३	-
निमारो	४४	३७.९८	१५.७५	२.६
निगालो	७०.६७	५९.९९	१६.९९	-
पंहेले	-	-	२९.१५	३.८५
पाखी	-	-	३२.८	१.१
पानी लहरा	-	-	१६	१.३
पात्ले कटुस	-	-	१२.६७	६.८
पाथरे	-	-	१३.४	१.९
पाटे खिरा	-	-	८.४	०.८
पाहाड़ी	४९.५३	४५.४१	३२.७१	३.८
पिथारी	-	-	४.६	७.४
पिरे उन्यु	-	-	१८.५	०.६६
पिपल पाते	-	-	१४.१३	०.२७
पिस्ले	-	-	१४.०५	१.५
पुड़री	६४.९	५९.९	३२.६	-
पुमी लहरा	-	-	३०.१	०.५
पुत्ली काठ	-	-	१३.५५	३.४
पोके लिसो	-	-	१८.९	०.२
पोखरे	-	-	१८.४	५.३
पातेबार	४४.८	४४.०६	१७.२३	२.१
पाखुरी	४५.१	३९.५७	१६.३७	०.४
पांचपाते	५७.०९	५९.७७	२३.९७	१.३
पिपली	६३.०९	४०.८५	२७.१५	५.८
पिपल	४३.८६	३५.७९	१२.५८	-
पुदुपो	५७.६	५४.२	३७.६	-
पैयू	४०.८८	३१.२८	१४.१	०.७५
फलाट	-	-	२२.५	४
फापरपाते	-	-	१४.३	८.१५
फिराफिरे	६५.१	४०.१	७.९७	०.९३
फुस्ते मेहल	-	-	११.८	१.४
फुस्ते लहरा	-	-	२०.३	१.४५
फुलचम्पा	-	-	१५.८	१.६
फलेदो	४२.७३	३६.६६	९.१७	०.६५
फार्से	४९.६९	२२.६२	९.३४	०.८७
बडकम्ले	५८.६	४७.१३	१७.०५	१६.६
बरों	२९.८७	२४.७६	८.१४	१२.५
बडहर	४४.६९	३८.९२	१७.४	०.६
बकाईनो	४४.८८	३२.५९	१२.३४	२
बांसको पात	७०.९१	५९.८१	१७.५४	-

नाम	ए.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टारीन
वैस	५१.२३	४५.४८	२५.०७	-
बजरन्थ	-	-	२६.१	४.९
बाटुलपाते	५५.९९	२३.९१	१७.४५	-
बविस	-	-	१.९८	२.५५
बाउनपाते	-	-	३६.१	०.८
बा : काठ	-	-	९.४	०.४
बांस	७१.७५	५७.६९	१९.९१	-
बाटुके	६८.७६	६५.९	४४.९१	-
बाटुलेपात	-	-	१३.३	२.६७
बांझ	५६.६१	५०.५७	२४.४१	३.४७
बिराती लहरा	-	-	१०.९	०.९६
बिलाउने	-	-	१०.९	१.८
बिकासे खरी	-	-	११.४	०.३३
बोके लहरा	-	-	२२.५	१.३
बोहोरी	-	-	१६.१५	१.२
भटमासे	५४.५१	४७.१७	२३.२८	३.९७
भकिम्लो	४९.५	३०.९	१४.४५	३.५
भले बाउने	-	-	६.३	१.४
भलायो	-	-	१०.१	४.८
भालु चिण्डे	-	-	२०.०५	०.६५
भाले गोगन	-	-	२०.९	२.२
भामरी	४८.८५	४३.१	१५.४५	-
भिमसेनपाती	५७.४३	३८.३८	११.१२	१.६
भेडे कपास	-	-	६.३	१.२
भोजपत्र	-	-	१५.२	०.८
भोटे टिमुर	-	-	१४.७	०.५
भोटे लिस्सो	-	-	१४	१.८
भोटे चिउरी	-	-	१६.८२	३.९
भोटे कटुस	-	-	१२.५५	५.६५
भोटे अर्चल	५९.२८	५६.१	३२.९१	-
भोटे पिपल	५४.३२	५०.०२	२९.७१	-
भोल्डु :	७४.७१	६७.२७	३४.९६	-
भोला	-	-	१५.३	१.८
भिर टांकी	-	-	६.७	५.१
भिमल	४५.८३	३९.६२	१६.५५	-
फिं .ने	४४.९५	३३.८१	९.५६	४.१७
मलेटो	-	-	१३.४७	२.६७
मसलिन्दे	-	-	१०.२	२.९
महुवा	-	-	१२.९	२.२

नाम	एन.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टारीन
महेला	-	-	१७.१५	५
मालि ने	-	-	५.५	०.२
मालवांस	६९.५	५४.३६	१६.४८	-
मालाटो	३९.०७	३४.२६	३४.१८	-
माल्के	-	-	३३.४	०.८
माल्के लहरा	-	-	३६.०५	०.८५
मालती	३९.३९	३३.४८	९.५७	-
मुसुरे कटुस	-	-	१५.७५	३.४५
मुसा काने	-	-	२४.४५	५.०५
मु़ला बांस	८२.९८	६७.७२	१५.३३	-
म़हानी	३३.६	३०.८६	१८.२१	-
मौवा	-	-	१७.४	१.३
रबर	-	-	३४.२	०.५
रुईस	-	-	१७.९	०.६
रउस	-	-	१९.४	०.७
राईखनायो	३१.३२	२६.२	११.२५	-
रातो माली ने	-	-	५.२	०.८
रातो नगरी	-	-	१४.४	६.१
रातो फलाट	-	-	२२.२	१.२
रातो सिरिष	७१.२	४६.७	२०	१.४५
रातो तिल्के	-	-	१३.४	५.८
रातो लहरा	-	-	१६.५	०.३
रातो काइयो	-	-	२०	३.३३
रातो कपासे	-	-	१०७	६.४
लहरे पिपल	४४.५६	३२.४२	१६.९५	-
लांकूरी	-	-	१२.१	०.८
लाटीकाठ	५५.८१	५३.०९	१४.५८	९
लाम्पाते	-	-	८.१	०.५
लिसो, ऐजेरु	-	-	२१.४	३.४
लुते खन्नु	-	-	७.३	१.१
लेकाली डरीम	-	-	९.९	५.६
लेकाली गोगन	-	-	१९.१	२.४
सउर	-	-	३२.५	१.३५
स्वामी	५३.४५	४७.२८	१७.३३	-
स्यालपात्रे	५४.१२	-	-	-
स्यालफुयो	४९.५८	३९.५२	२०.३२	३.५५
सादन	-	-	१९	४.५
सांझ	४०.४	३७.३९	२०.८५	१३
साल	५५.६५	४४.७९	२०.२८	८.९७

नाम	एन.डि.एफ.	ए.डि.एफ	ए.डि.एल	टानीन
साती बयर	-	-	१९.२	५.४
सानो महुवा	-	-	२२.५	१.५
सानो सिसौ	-	-	१८.६	२.६
सिरिष सेतो	६१.३	५०.३६	८.२५	२.३
सिसौ	६४.२३	५९.१६	१८.६८	०.७
सिन्दुरे	५७.१५	४८.०६	१६.७३	४.८३
सिंग	६०.११	४५.६४	१७.४१	-
सिंगने	-	-	६.५	०.२
सिमल	५६.५७	४७.३६	१९.०९	२.२
सिमल तरुल	-	-	७.९	०.६
सिमली	४५.१४	४२.८१	१८.४८	१.४५
सिगंजुः	-	-	२६.६	२.७
सिं-उत्तो लहरा	-	-	२३.१	०.५
सिरिष	-	-	१६.४३	१.३
सिप्री	-	-	१६.९	१.२
सिल्टीमुर	-	-	१७.४	०.८
सिलिः	-	-	१९	१.३
सेतो ढुस	-	-	५.५	१.३
सेतो फलाट	-	-	१५.६	३.३
सेतो तिल्के	-	-	१४.८	२.६
सेता काइयो	४०.६	३१.६	११.८७	३.७
सेति लहरा	-	-	२२.९	०.४
हरचल	-	-	१४.५	१.२
हर्रो	४२.२१	३७.५९	१५.४९	-
हरसुल	७०.६६	५३.९९	२८.८	-
हलुडे	-	-	१६.१	३.८
हाडे	-	-	१९.९	४.५
हातीपाईले	४७.११	३८.६८	२०.५७	-
हिंगुवा	-	-	७.५	६.६

**तलिका १७: विभिन्न डालेघांसमा पाईने क्यालसीयम र फस्फोरसको मात्रा,
प्रतिशतमा**

नाम	क्यालसीयम	फस्फोरस
अग्निसो	०.४९	०.१९
अगस्ती	१.२५	०.२५
अंगारे	१.२८	०.२
अखाने	२.८९	०.३३
अचंल	१.८८	०.३
अडेरी	२.६६	०.३१
अमला	१.१३	०.२६
असारे	१.५३	०.३
आरुपाते	१.१४	०.३२
ओल्पो	१.३१	०.२८
औले	२.३२	०.२९
ओम्पी	१.८२	-
औले रातो खिरा	७.४	०.२
औले सिन्दुरे	१.२२	०.२९
इंपिल इंपिल	१.८९	०.२१
उमारो	३.५६	०.२८
कपास	२०१	०.४१
कनिके लहरा	२.८	०.१७
कूयल	१.९	०.२६
क्यामुनो	१.५८	०.१
करम	२.४२	०.२२
कटुस ठुलो	१.१३	०.१३
कटुस	०.८१	०.१२
कास्टे	५.३१	०.३१
कन्दे लिसो	२.०२	०.२३
काझो, कालो	२.२३	०.१८
काझो, सेतो	२.७२	०.२६
काफल	०.६	०.१
कालो हुस	०.६८	०.१६
कालो बोहोरी	२.१३	०.२६
कालो मालि नो	०.९२	०.२३
कालो पैनेती	०.४	०.२
कालो ऐसेलु	४.८२	०.२
कालीकाठ	२.१३	०.२१
काइयो	२.३३	०.२७
काउलो, चिप्पे	१.७८	०.२५
कागभलायो	२.०७	०.३१

नाम	क्यालसीयम	फस्फोरस
कागते	२.०७	०.३५
कुरसिमल	३.०३	०.४
कुरो	२.०८	०.४
कुरसिंगलो	२.३५	०.३५
कुसुम	४.२७	०.२४
कुटमिरो	१.६	०.३१
कुन्याल	२.६६	०.१९
कुविन्डे	२.८६	०.२४
कुकर दाइने लहरा	१.०७	०.१३
काठे वर	१.७	०.२५
काठे काउलो	०.५३	०.२४
केसरी	२.७८	०.२५
कोइरालो	१.९२	०.१९
कांडे खयर	२.०५	०.२४
किम्बु	३	०.४१
कैजाल	१.६९	०.१
कटहरको पात	२.०७	०.१५
कुटो	२.२७	०.३४
क्यामुनो	१.५८	०.१
खिरो	२.४४	०.२८
खसनिपाते	२.९३	०.३
खड्को	५.२१	०.१६
खराने	२.७५	०.२
खरी	३.४१	०.२६
खसर :	२.९७	०.२
खसेटी	३.२६	०.२
खस्ते खनायो	२.५५	०.१९
खस्तु	०.७९	०.३
खसेटो	३.८६	०.२
खमारी	३.०१	०.३
खोरसाने	१.६८	०.१५
खोल्मे	२.७६	०.१९
खनक्पा	२.४४	०.३८
खयर	२.५३	०.४
गलेनी	३.८१	०.४९
गिर्झो	३.५२	०.४
गिंदरी	१.६६	०.२७
गुयालो	२.३४	०.२४
गेडुलो, वेडुलो	१.८	०.२६
गोगन	१.९२	०.२८

नाम	क्यालसीयम	फस्फोरस
गायो	१.५७	०.२
गाउजुमा	१.८३	०.२९
गरुलो	१.७८	०.२६
घाटेसारे	२.९४	०.२६
घांसी	३.६५	०.३७
घुरविस	२	०.४६
घुगरी	१.०५	०.१६
घिउ चौउरी	२.८६	०.२४
घोटाली	५.२८	०.२
घोगेचांप	१.९५	०.३५
चटिवन	३.८१	०.१६
चरचरे लहरा	२.२८	०.४३
चांप	४.१५	०.२
चासिगांवा	-	०.२३
च्लेत्री	३.४१	०.३२
चिउरी	२.५९	०.१५
चौलेनी	४.२५	०.२
चिल्ले फलांट	०.६	०.२
चिप्ले	२.३१	०.३
चिलाउने	१.२६	०.१८
जाउलो	१.८४	०.२
जामुन	०.४	०.२१
झिं झाँने	०.९२	०.२२
टांकी	२.०९	०.३
ठुलो मौवा	१.४६	०.१
ठुलो भलायो	१.७८	०.३३
ठुलो सिरिष	०.९४	०.२५
ठुलो खिरा	४.३३	०.४
ठुलो कपासे	०.९७	०.४
ठुलो खोल्मे	३.१५	०.१
ठेकीफल	१.४२	०.५१
ठेकी पिपल	०.५३	०.२५
ठाटने	२.४२	०.२२
डरमेकन्द	१.०१	०.२१
इम्पी	३.०३	०.३२
डेस्मोडीयस	५.३७	०.२५
दरीमपाते	१.८९	०.३८
ढयांग्रे सल्ला	०.३४	०.३
ताले	२.५२	०.५५
तुपारो	४.२६	०.१८

नाम	क्यालसीयम	फस्फोरस
तिल्के	२.५१	०.०७
तिते	१.८७	०.२१
ते नो	०.७६	०.२
तेली बांस	०.२६	०.२३
तिमिलो	३.०१	०.१९
दबदवे	१.७४	०.२४
दातिवन	६.४७	०.३
दयाली	१.८	०.२७
दार	७.७२	०.३
दुधिलो	२.८	०.२३
दुवारी	१.८५	०.१२
दुवे	२.५४	०.१३
दुधे खिरा	१.८४	०.२७
दब्रे बांस	०.७७	०.२६
ढल्ले कटुस	१.२१	०.१
धापारी	२.३२	०.४
धुसुल	२.०७	०.३२
धुस्रे	२.४९	०.३२
ढंगेरो	१.२८	०.१९
नासी	०.५१	०.३
निगालो	०.६१	०.१६
निमारो	२.९७	०.२३
नुन ढिके	२.०७	०.१५
निमबांस	०.९९	०.२४
पहाड़ी	०.८	०.१६
पोके लिसो	२.५७	०.२
पातेबर	१.८८	०.२२
पाटे खिरा	१.९७	०.२५
पांचपाते	१.२७	०.०५
पानी लहरा	३.४४	०.३
पात्ले कटुस	०.९२	०.१७
पाखरी	३.०६	०.१९
पाखी	२.९२	०.२३
पत्तरे	१.४७	०.२
पुदुपो	१.१४	०.३२
पुडारी	१.२२	०.३२
पुमी लहरा	५.४१	०.५
पुल्लीकाठ	३.५२	०.२
पिथारी	४.४२	०.३४
पिरे उन्यु	१.९८	०.३

नाम	क्यालसीयम	फस्फोरस
पिपल	४.६	०.२२
पिपल पाते	४.४८	०.२१
पिपले	३.२९	०.१७
पिपली	१.७५	०.१५
पैयू	१.५	०.२७
पहेले	१.२९	०.२४
पादरी	०.७९	०.१६
पातेवार	२.०७	०.२६
पुद्रे	१.२२	०.३२
फलाट	१.३१	०.२
फलेदो	२.०२	०.५५
फासे	२.२७	०.१६
फापरपाते	१.८	०.२५
फिरफिरे	३.३२	०.३२
फुस्ये मेहल	१.२७	०.२७
फुल चम्पा	०.७६	०.२७
फुस्ये लहरा	४.२	०.२७
बनवांस	०.६७	०.१३
बविस	५.८	०.२५
बकाईझो	२.५५	०.२८
बजरन्थ	१.१	०.२
बडकम्ले	१.१७	०.४४
बडहर	१.८३	०.२५
बरी	२.४५	०.१७
बांस, तामे	०.५६	०.२
बांसको पात	१	०.२२
बडकाउलो	०.८६	०.१९
बरेना	२.७७	०.३५
बाखे अर्चल	२.३७	०.२६
बाटुके	०.९३	०.२३
बिलाउने	१.६२	०.३६
बैस	२.५५	०.३
बांझ	१.५६	०.२
बाँकाठ	२.१३	०.२७
बाउनपाते	१.६९	०.३
बिकासे खरी	२.२४	०.२
बिराली लहरा	२.५९	०.२८
बेल्डो	२.१	०.२२
बोक लहरा	२.१७	०.३
बोहोरी	२.७	०.२९

नाम	क्यालसीयम	फस्फोरस
भक्यास्त्रो	२.८९	०.२८
भट्टमारे	२.८८	०.३१
भलायो	१.४४	०.३
भामरी	१.२४	०.२४
भालु चिन्हे	२.५९	०.२
भाले गोगन	८.०८	०.२
भिमसेनपाती	१.४६	०.३
भोटे पिपल	१.९५	०.२१
भिउल	२.५१	०.२१
भिमल	२.१	०.१३
भोल्डु .	०.७७	०.२
भोटे अचल	-	०.२१
भिरटांकी	२.३१	०.२७
भेडे कपास	१.१	०.१६
भोटे टिम्र	१.६८	०.५
भोटे लिसो	१.६४	०.१३
भोटे चिउरी	३.१४	०.०९
भोटे कटुस	१.२८	०.३१
भोटे अचल	-	०.२३
भोटे पिपल	०.५६	०.०८
भोला	२.६७	०.४
भोजपत्र	१.३३	०.१७
मालेटो	१.२७	०.२१
महेला	१	०.१७
महुवा	१.६७	०.२४
मसलिन्दे	१.१४	०.१७
मालवांस	०.६	०.०२
मोहनी	२.३२	०.२३
मालाटो	१.३५	०.२४
माल्के लहरा	३.८३	०.५५
मालि नो	०.५४	०.२७
मुसुरे कटुस	०.९३	०.७
मुसाकाने	०.६	०.१७
मुळा वांस	०.६१	०.०८
महानी	२.३२	०.२३
मौवा	१.५१	०.१
रबर	२.७२	०.२१
रउस	१.३३	०.३
रुईस	१.२८	०.४
राईखनायो	२.६८	०.२१

नाम	क्यालसीयम	फस्फोरस
रातो माली नो	०.६६	०.१८
रातोनगरी	१.०९	०.२
रातो सिरिष	२.१८	०.३४
रातो तिल्के	२.१७	०.२
रातो लहरा	५.४८	०.२
रातो काइयो	२.४४	०.१८
रातो कपासे	१.२८	०.२
लहरे पिपल	३.३१	०.२
लाटीकाठ	१.२०	०.१६
लाम्पाते	३.२३	०.२९
लांकुरी	१.९६	०.२
लते खन्यू	३.४	०.२४
लिसो, ऐजेरु	२.७७	०.२
लेकाली डरीम	१.४९	०.२४
लेकाली गोगन	१.९४	०.४
लिये	२.२७	०.३४
सउर	०.८९	०.१८
स्यालपत्रे	१.०९	०.४१
स्यालफुसो	२.१८	०.२९
सति वधर	२.४५	०.२
सादन	१.८४	०.१६
सानो महुवा	०.६७	०.२
सानो सिसौ	१.५	०.४
साज	२.०९	०.१३
साल	१.३९	०.२९
सेतो दुस	०.९३	०.३३
सेतो फलाट	०.८८	०.३
सिरिष, सेतो	२.३१	०.३
सेतो तिल्के	०.९६	०.२
सेतो काइयो	२.०९	०.३२
सेती लहरा	२	०.२
सिसौ	४.८४	०.२
सिन्दुरे	१.६६	०.२२
सिन्ना	१.४६	०.२४
सिंगाने माली नो	०.४४	०.३
सिमल	२.७३	०.३१
सिमल तरुल	१.७८	०.५६
सिमली	०.३	०.३
सिगंजु नो	१.६७	०.२१
सिगंउतो लहरा	१.५३	०.३

नाम	क्यालसीयम	फस्फोरस
सिरिप	२.४२	०.२२
सिपी	५.७४	०.३२
सिल्टीमुर	१.४९	०.६
सिलि :	२.२३	०.२
हर्रे	१.२७	०.१८
स्वामी	३.९९	०.१३
हरचल	१.३७	०.२६
हलुदे	२.७८	०.३
हाडे	१.७९	०.२३
हातीपाईले	२.२९	०.२७

कृषि जन्य उप-पदार्थको उपचार विधि

नेपालमा पालिने गाई र भैंसीहरुको प्रमुख आहारा नै कृषिजन्य उप-पदार्थ (पराल, छ्वाली र ढोड इत्यादि) हुन् । देशमा प्रति वर्ष धानको पराल ६४३८११७ टन, मकैको ढोड ४०८९४०५ टन, गहुँको छ्वाली ३४२४०६ टन, जैको छ्वाली ४९६५७ टन, कोदोको नल ५३९१४१ टन, कोसेवालीको कुसौरो २१२५५४ टन र अन्य ४७१३५ टन उत्पादन हुन्छ (MoAC, 2011) । जाडो याममा यी पदार्थहरु पशुहरुलाई अधिक मात्रामा खुवाइन्छ जसको पाच्य शक्ति ५०% भन्दा पनि कम छ । यसले गर्दा गाई वस्तु दुब्लो पातलो भई कम उत्पादन दिने हुन्छन् । यदि यी पदार्थहरुलाई रसायनिक र भौतिक उपचार गरी खुवाउने हो भने पशुवस्तुहरुको स्वास्थ्य राम्रो भई उत्पादनमा वृद्धि हुन सक्छ । पशुहरुलाई भुस, पराल, नल, ढोडलाई सिंगै दिइन्छ, वा टुकचाएर वा घाँससँग मिसाएर वा पानीमा भिजाएर खुवाउने प्रचलन छ । यो तरिकालाई खास उपचार विधि अपनाई अझ सुधार गर्न सकिन्छ ।

रसायनिक उपचार

यूरिया उपचार विधी

१०० किलो पराल, छ्वाली, नल वा ढोडमा ४ किलो यूरिया, आवश्यक पानीको मात्रामा (परालको सुखापन हेरी करिव ६०-७० लिटर) मिसाई ४-६ हप्तासम्म ढाकेर राखिन्छ र पछि खुवाउने जति मात्रा निकाली छहारीमा १-२ घण्टा सुकाई पशुलाई खुवाइन्छ । यसले प्रोटिनको मात्रा ८५% सम्म बढाउँछ र पशुहरुले ३०% बढी पराल खाने गर्दछ ।

भौतिक उपचार

यसमा पराल, नल, ढोंड र छ्वालीको टुक्रालाई २-३ घण्टा पानीमा भिजाई राखिन्छ, र पछि नरम भएपछि पशुहरुलाई खान दिइन्छ । पराल, छ्वाली आदिलाई टुक्रा पारी केही हरियो धाँस अथवा दाना मिसाई खुवाउनु पर्छ । अथवा अन्न भएमा पिंधेर खुवाउनु पर्छ ।

उपचार गरिएको पराल, नल, ढोंड र छ्वाली पशुलाई खुवाउने तरिका

पहिलो दिन थोरै मात्रामा दाना मिसाई खुवाउनु पर्छ र प्रशस्त पानी खुवाउनु पर्छ । विस्तारै मात्रा बढाउदै लैजानुपर्छ । उपचारित पदार्थलाई राम्ररी छहारिमा फिँजाई राखेपछि मात्र खुवाउनु पर्छ, नत्र एमोनियाले गर्दा पेट फुल्ने वा अपच हुने सम्भावना बढ्छ ।

तालिका १८: बिभिन्न जातका धानका परालमा पाइने सुख्खा पदार्थ, प्राङ्गणीक पदार्थ, खरानी र कच्चा प्रोटीनको मात्रा, प्रतिशतमा

नाम	सुख्खा पदार्थ	प्राङ्गणीक पदार्थ	खरानी	कच्चा प्रोटीन
आंगा	८९.०९	८५.३५	१४.६५	५.२९
आंपभुत्ते	८४.७९	८९.७४	१०.२६	४.२२
आळामी	८५.७४	८८.५२	११.४८	४.८४
अनदी	८७.३७	८६.४४	१२.५६	४.१६
अन्जाना	८६.८२	८७.०४	१२.१६	४.८३
अन्त्पुर्ण	८७.९५	८८.४२	१०.५८	५.०१
अशु	८८.०५	८५.९७	१४.०३	४.३९
अझु	८८.३२	८९.०२	१०.९८	४.५५
बि ४४	८८.०६	८७.४७	१२.५३	४.६९
बडकासान	८७.६२	८६.३६	१३.६४	३.७
बाजे	८८.३९	९०.५७	९.४३	४.७४
बकाई	८८.३७	८७.८४	१२.१६	५.११
बाँ : मसीनो	८९.९३	९०.७६	९.२४	३.८५
बर्षेधान	८९.१८	८५.४	१४.६	५.३४
बासमति	८७.४२	८८.०८	११.९२	४.९७
बेलगुठी	८८.३५	९०.७६	९.२४	४.९७
भंगेरी	८७.११	८६.८२	१३.१८	४.६१
भझु	८६.१२	८८.८७	११.१३	३.८६

नाम	सुख्खा पदार्थ	प्राङ्गणीक पदार्थ	खरानी	कच्चा प्रोटीन
भोटेमार्सी	८५.०३	९०.३३	९.६७	५.५५
भुईधान	८६.४५	८६.९७	१३.०३	४.८१
भुईमाली	८३.५२	८४.७	१५.३	४.८५
विर .A	८७.२७	९०.६७	९.३३	४.५३
विजन्या	८७.२७	९०.६७	९.३३	४.५३
विनाउती	७९.७४	८६.४	१३.६	४.६३
विन्देश्वरी	८९.०८	८७.४२	१२.५८	४.७३
विरागंफुल	८४.९५	८७.७८	१२.२२	४.५१
बि.आर.२०३	८९.८५	-	-	६.२
सी.एच. ४५	८०.०७	८७.१२	१२.८८	५.३८
चैते	८६.५७	८१.२७	१८.७३	६.११
चम्पासार	८९.२५	८६.६५	१३.३५	३.६९
चानचुर	८७.३९	८९.५	१०.५	४.५५
चाइना	८६.८७	८४.६८	१५.३२	३.६६
चाइना ४	८५.६६	८४.३८	१५.६२	५.५८
चाइनावोट	८६.७२	८५.६२	१४.३८	५.९४
चाइनापेटी	९०.२१	८९.८९	१०.११	४.८१
चिनपुर	८५.२१	८९.१६	१०.८४	४.४४
चिराके	८६.४३	८८.८५	११.१५	५.५९
दार्जीली .	८७.६६	८८.८८	११.१२	५.५७
दर्माली	८७.३१	८८.३९	११.६१	५.८६
देहरादुन	८७.३१	८९.६६	१०.३४	४.५८
ढावा	८४.९	८७.५४	१२.४६	६.३६
धार्से	८८.८१	८६.२	१३.८	३.६६
धुपि	८८.४८	८५.९७	१४.०३	४.३५
धुसारी	९१.६३	८७.४	१२.६	५.३५
दुधराज	८५.०७	८५.६९	१४.३१	४.८५
दुग्गा	९०.३७	८७.८	१२.२	५.१८
एकहत्तर	८५.८६	८६.५६	१३.४४	५.९३
फारम ४५	८८.२१	८७.५९	१२.४१	५.७३
फौदार	८९.८२	८७.२८	१२.७२	४.८४
फोदर	८५.४२	८६.७४	१३.२६	४.६२
गाजागाउरे	८७.०७	८५.७२	१४.२८	४.४२
गमादी	-	८५.८२	१४.१८	४.२५
गेरासारी	८६.९४	९०.७६	९.२४	२.७६
घैया	९०.११	८६.०७	१३.९३	४.७५

नाम	सुख्खा पदार्थ	प्राङ्गणीक पदार्थ	खरानी	कच्चा प्रोटीन
गोकुलसायर	८८.३	११.१	८.९	४.५
गोलामोटा	८५.४	८८.९९	११.०१	४.६९
गोलासेरमाना	८६.८२	८८.६९	११.३१	४.४२
गोपाल	९०.४	८७.३२	१२.६८	४.०४
गुहाटी	८६.३३	८७.५५	१२.४५	६.४
गुन्दे	९३.५१	-	-	४.२२
गुरा	८७.४	८५.२५	१४.७५	४
हर्दा	८३.६२	९१.१४	८.८६	४.४५
हर्निकेर	९०.०९	८९.७४	१०.२६	४.६
हिमाली	८४.७९	८५.७	१४.३	५.१२
इन्द्रसेन	८६.४६	८६.१८	१३.८२	५.२१
आई.आर. ४६	९०.३३	-	-	६.१६
इरेट	८७.२२	८४.७	१५.३	५.५३
जानकी	८९.५३	८०.९७	१९.०३	४.५६
जर्नेली	८९.३१	८९.१८	१०.८२	४.९४
जसुवारी	८३.७९	९२.२५	७.७५	५.४९
जस्वा	८७.०३	८८.१४	११.८६	४.४५
जया	८९.०६	८६.८३	१३.१७	४.०३
झाली	८९.०१	८०.५४	१९.४६	५.३७
झिमुवा	८४.७३	८५.५६	१४.४४	४.९६
जिरासारी	८६.२९	८८.८७	११.१३	५.०८
जिरासारी कालो	८९.६७	८८.८६	११.६४	३.६७
कालागुर्दा	८८.७३	८९.३४	१०.६६	४.४५
कमलकाठी	९०.६८	८७.०३	१२.९७	४.७१
कलमखोर	-	८९.५	१०.५	३.१४
कालो मसीनो	८६.९	८६.९	१३.१	३.९९
कालोधान	८५.५८	८८.८६	११.१४	५.६९
कन्चन	८८.७४	८४.९९	१५.०१	२.७८
कन्तु	८८.८१	८९.५४	१०.४६	३.१६
करारी	८८.६९	८५.०४	१४.९६	३.८५
करीयामार	८८.३२	८७.३९	१२.६१	३.६७
खजुरा	८८.७४	८४.९९	१५.०१	५.२६
खेराहा	९०.२१	८६.३८	१३.६२	३.८४
खिस्ती	८७.४४	८९.१२	१०.८८	४.३४
किसान	८८.८८	८२.८५	१७.१५	६.०५
कोकन	८९.३४	८८.२	११.८	५.३९

नाम	सुख्खा पदार्थ	प्राङ्गणीक पदार्थ	खरानी	कच्चा प्रोटीन
कृष्णभोग	८३.६२	८८.५३	११.४७	४.९१
लक्ष्मी	८३.९१	८८.३	११.७	३.८८
लिंदे	८६.९९	८५.६८	१४.३२	४.६९
लेकाली	८२.०३	८७.१	१२.९	५.२१
ल्वा नो	८७.९	८७.०३	१२.९७	४.४३
मकवानपुर	८५.६७	८५.५८	१४.४२	४.३५
मकरान्दा	८८.७१	८६.९१	१३.०९	४.४८
मालीका	९०.७५	८५.८७	१४.१३	६.०४
मालीगनी	८९.६५	८९.५२	१०.४८	५.०८
मलसारी	८९.३१	८८.३५	११.६५	३.७३
मनकामना	८५.७७	८९.८८	१०.१२	४.३
मन्सुली	८८.१४	८८.७१	११.२९	४.६७
मार्सी	८३.६५	८९.८४	१०.१६	५.३३
मसीनो	८९.१५	८८.९५	११.८५	५.३८
मेघदुत	८२.७५	८८.५५	११.४५	३.७२
मेरा -ा	८८.६९	८४.९	१५.१	४.४८
मिक्स पराल	८४.१४	८६.९६	१३.८४	४.७५
मोटोधान	८७.१	८७.०३	१२.९७	४.४६
मोटोसेर्माना	८६.७५	८८.६१	११.३९	४.३२
नागीर	८७.६४	८७.९५	१२.०५	४.२१
नखीया	८९.५	८५.४७	१४.५३	३.४४
एन.आर.१५०१५	९२.४	९१.६६	८.३४	७.२२
एन.आर.१५०१६	९०.८५	-	-	३.८
एन.आर. ६७८३	९१.६	-	-	४.६
पन्काली	८८.५४	८८.९९	११.०१	३.८४
पंकज	८४	८५.३८	१४.६२	५.२५
पन्त ४	८८.७६	८५.४९	१४.५१	४.१७
परवानीपुर	८४.७	८८.५२	११.४८	५.३३
फिल्स	८७.४३	८६.५२	१३.४८	५.८५
पियाचा	८७.६६	८६.३३	१३.६७	४.५८
पोखेली	८७.७८	८८.३८	११.६२	५.०९
राधा	८५.२९	८६.९६	१३.०४	४.६२
राधा ७	८६.४६	९०.४	९.६	४.१८
राधा ९	८५.२२	८८.८१	११.१९	४.३३
राइमनुवा	८७.०२	८६.४६	१३.५४	५.०१
रामबेलास	८८.३८	८९.७४	१०.२६	५.३२

नाम	सुख्खा पदार्थ	प्राङ्गणीक पदार्थ	खरानी	कच्चा प्रोटीन
रामुन	८७.३४	८७.८५	१२.१५	३.६५
आर. आर.वि	८८.४४	८४.९७	१५.०३	५.०१
सावित्रि	८६.८१	८८.३२	११.६८	५.२२
सर्जु	८६.५९	८७.५८	१२.०२	५.३१
सर्जुबा .	८९.२२	८६.६१	१३.३९	३.७
सारु	९१.०७	८६.३३	१३.६७	५.२२
साथा	८७.२२	८७.३३	१२.६७	५.१६
सतराज	८६.५६	८८.१९	११.८१	५.६१
सेल्टी	८६.९	८४.७	१५.३	४.३२
सिमटारी	८४.९५	८६.४९	१३.५१	४.३६
सिन्धुली	८७.९९	८८.३९	११.६१	४.४७
सिता	८९.५	८४.३१	१५.६९	६.८५
सुनखरी	८९.७३	८९	११	५.२५
टाइचु .	९०.२३	८४.८८	१५.१२	५.१५
टकमारा	८५.९८	९७.१९	२.८१	६.४५
थापाचिन्हा	८४.३८	८९.०१	१०.९९	४.९६
ताउली	८९.१४	८५.१९	१४.८१	५.६५
तिल्की	९१.४४	८८.७८	११.२२	३.६४
भिसाकोट	-	८५.८२	१४.१८	४.२५

परिच्छेद-५

पशु आहारा महाशाखाको केही उपलब्धीहरू

**दूधालु गाई भैसीका लागि युरिया मिनरल ब्लक
मिनरल ब्लक भनेको के हो ?**

उग्राउने पशुहरूलाई चटाउने युरिया मोलासेस ब्लक र विभिन्न मिनरल मिसाई तयार गरिएको ईट आकारको ब्लकलाई युरिया मोलासेस मिनरल ब्लक (UMMB) भनिन्छ । घाँसको अभाव भएको समयमा र खासगरी हिउँदै सुख्खा याममा (पौष देखि वैशाख सम्म) उग्राउने पशुहरू जस्तै: गाई, भैसी तथा भेंडा बाखाहरूलाई आहाराको कमी हुने गर्दछ । यस समयमा पराल, नल, छवाली, कुनौरो तथा ढोड जस्ता कम पौष्टिकतत्व हुने आहारा खुवाउने गरिन्छ, जसमा पशुलाई आवश्यक पौष्टिकतत्वहरूको मात्रा एकदमै कम हुन्छ, यस्ता आहाराबाट पशुहरूमा दूध तथा मासुको उत्पादन घट्दछ । यस कमिलाई पूरा गर्न बैज्ञानिक रूपमा तयार गरिएको (UMMB) को प्रयोग गरी कृषकले बढी भन्दा बढी फाईदा लिन सक्दछन् ।

तालिका १९: UMMB बनाउन चाहिने कच्चा पदार्थहरू

क्र.सं.	कच्चा पदार्थ	भाग (के.जी.)
१	धानको ढुटो	२८ के.जी.
२	भटमासको पिना	८ के.जी.
३	मोलासेस (खुँदो)	३२ के.जी.
४	युरिया मल	१० के.जी.
५	मिनरल मिक्स्चर	६ के.जी.
६	सिमेन्ट	५ के.जी.
७	चुन (क्याल्सियम अक्साइड)	६ के.जी.
८	नुन	५ के.जी.
जम्मा		१०० के.जी.

युरिया मोलासेस मिनरल ब्लक चटाउनाले के फाइदा हुन्छ ?

- (क) उग्राउने पशुहरूको पेटमा रहेको जीवाणुहरूका लागि आवश्यक थप शक्ति, प्रोटिन र खनिज लवण UMMB ले प्रदान गर्दछ र फलस्वरूप यी जीवाणुहरूको संख्यामा व्यापक वृद्धि हुन्छ ।
- (ख) यी जीवाणुहरूले रेशादार घाँसपात पचाउने इन्जाइम (Enzyme) उत्पादन गर्दछ, जुन ईन्जाइमले सुख्खा घाँस पराल जस्ता आहारालाई सजिलै पचाउँछ र फलस्वरूप दूध र मासुको उत्पादन बढ़ाउँछ ।
- (ग) कुनै खास समय पछि पेटमा भएका जीवाणुहरू मर्छन् र आन्द्रामा पुग्छन् जहाँ यी जीवाणुहरू पचेर पशुलाई उच्च गुणस्तरको प्रोटिन तथा मिनरल उपलब्ध गराउँछ ।
- (घ) कृषकको पशुवस्तुमा गरेको अनुसन्धानबाट दैनिक २० देखि २५ प्रतिशत सम्म दूध उत्पादन बढेको र करिब १५ प्रतिशत सम्म चिल्ला पदार्थ बढेको पाइएको छ ।
- (ङ) बढेको दुधको विक्रीबाट कृषकले दैनिक २० देखि ४० रुपैयाँ सम्म आम्दानी बढाएको पाइएको छ ।
- (च) मासुको हकमा पालिने पशु (भैसी तथा खसी) को २१ प्रतिशतले शारीरिक वृद्धि भएको पाइएको छ ।
- (छ) बाली नजाने वा ढिलो बाली जाने पशुमा बाँझोपना हटाई सन्तान उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

मिनरल ब्लकको उपयोग कसरी गर्ने ?

- (क) पराल, ढोड, नल जस्ता सुख्खा आहारा खान सके जति पशुलाई खान दिनु पर्छ ।
- (ख) हरियो घाँस उपलब्ध भएमा आवश्यक कुल सुख्खा पदार्थको एक चौथाई भाग खुवाउनु पर्छ
- (ग) पशुको शारीरिक तौलको एक प्रतिशतले हुने तौल बराबरको दाना खान दिनु पर्छ
- (घ) UMMB लाई चाट्ने भाँडोमा राखी करिब ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनु पर्छ
- (ङ) पशु वस्तुलाई मिनरल खुवाएको बेलामा पानी प्रशस्त पिउन दिनु पर्छ ।

उखुको टुप्पोलाई पशु आहारामा प्रयोग गर्ने प्रविधि उखुको टुप्पाको उत्पादन तथा उपयोगको अवस्था

नेपालमा पालिएका पशुहरुको उत्पादन क्षमता धेरै नै कम पाइएको छ । यसको मुख्य कारणहरु मध्ये पशु आहाराको कमी एक हो । खास गरेर जाडो याममा (पुष, माघ, फाल्गुण) पशुहरुले पेटभरी खान पनि पाउँदैनन् । तथ्याङ्कले देशमा ३६ प्रतिशतले पशु आहारामा कमी देखाएको छ । देशभरीमा ४३००० हेक्टरमा उखुको खेती गरिएको पाइन्छ जसबाट २६३८४० टन उखुको टुप्पो उत्पादन हुन्छ । सुख्खा पदार्थको आधारमा उखुको टुप्पोमा कच्चा प्रोटिन ३.५% र कुल पाच्य पौष्टिकतत्व ५२.५५% पाईन्छ । यदि यसलाई १ प्रतिशत युरिया मिसाई साइलेज बनाएमा कच्चा प्रोटिन ७.५% र कुल पाच्य पौष्टिकतत्व ६५% पुग्न जान्छ । यदि ५० प्रतिशत उखुको टुप्पो साइलेज बनाउनमा प्रयोग गरियो भने पनि ५ के.जी. प्रतिदिन प्रति वस्तु १२० दिनसम्म ५५००० वस्तुलाई हिउँदमा खुवाउन पुग्छ ।

बाखालाई युरिया मिश्रित पराल खुवाउने प्रविधि बाखापालन तथा आहाराको उपयोगको अवस्था

नेपालमा करिव करिव १०९८६९९४ बाखाको संख्या भएको तथ्याङ्कले देखाउँछ, जसबाट ६५५८२ टन मासु उत्पादन हुने अनुमान छ । बाखालाई गरीव किसानको गाई मानिन्छ किनकि, यसले कृषकहरुलाई चाहिएको बेला पैसा दिन्छ । अन्नवाली उत्पादन गर्ने खेतमा प्रयोग गर्न मल दिनुको साथै दूध, मासु तथा ऊन पनि प्रदान गर्छ । सहरीकरण र साँगुरिएको बन क्षेत्रले गर्दा बाखाको आहारामा दिनानुदिन कमि हुँदै आएको महशुस भएको पाइन्छ । धानको पराल नेपालका करिव करिव हरेक क्षेत्रमा उपलब्ध हुन्छ । तर बाखाले पराल खान मन पराउँदैन, त्यसैले आहाराको पूर्ति गर्न र मन पराएर खानका लागि परालमा युरिया प्रयोग गरेर बाखाका आहारा बनाउने प्रविधि निकालिएको छ ।

परालमा युरिया मिसाउने तरिका

सुख्खा पराललाई ६ से.मी. अर्थात् १.५-२ इञ्चको लामो टुक्रामा काट्नु पर्छ, त्यसमा ४% को दरले युरियाको भोल बनाई परालको टुक्रामा मिलाएर छन्तुपर्छ, त्यसपछि पराल र युरियाको भोल राम्री मिसाउनुपर्छ। मिसाइएको पराल प्लाष्टिकको थैलामा राम्री हावा नछिर्ने गरी खाँदनु पर्छ। प्लाष्टिकको थैला नभएमा जमिनमा खाडल खर्नी अथवा जमिन माथि पनि फोहोर नमिसिने गरी प्लाष्टिक ओछ्याएर राम्री खाँदी प्लाष्टिकले छोपी ४ इन्च बाक्लो माटोले हावा नछिर्ने गरी छोपेर पनि राख्न सकिन्छ। खास गरेर २१ दिनसम्म त्यसलाई राख्ने पुरछ।

खुवाउने तरिका

थैलाबाट खुवाउने जति मात्रा निकाली हावामा आधा घण्टा जति फिँजाउनुपर्छ, जसले गर्दा एमोनिया ग्याँस उडेर जान्छ र बाखालाई हानिकारक हुँदैन। सुरुमा थोरै मात्रामा युरिया मिश्रित परालको साथै सन्तुलित दाना अथवा धानको ढुटो (ब्रान) र हरियो घाँको टुक्रा मिसाएर खुवाउनुपर्छ। सुरुसुरुमा एमोनिया ग्याँसको हल्का गन्ध हुने भएकोले खान रुचाउँदैन। प्रत्येक दिन ३००-४०० ग्राम जति खुवाउनुपर्छ।

आहाराको उपयोग र वृद्धि दर

अनुसन्धानबाट धानको ढुटो १०%, हरियो घाँस २५% र युरिया मिसाइएको पराल ६५% मिसाई खुवाएमा दैनिक ७१.६७ ग्राम शारीरिक वृद्धि भएको पाइयो।

तालिका २०: पशुपंक्षीलाई उमेर र अवस्था अनुसार दैनिक खुवाउनु पर्ने अनुमानित आहाराको मात्रा

पशुपंक्षीको क्रिसम	उमेर/अवस्था	दैनिक खुवाउनु पर्ने आहाराको मात्रा (के.जी.)		
		सन्तुलित दाना	हरियो घाँसपात	पराल, ढोड, नल
गाई	बाच्छा बाच्छी (१ वर्ष मुनिको)	०.५	५	०.५
	कोरेली (१-३ वर्षको)	१.५	१०	३
	थारो	२	१५	५
	गर्भिणी	३	२०	६
	दुहुना	३	३०	७
	गोरु, साढे	४	४०	१०
भैंसी	पाडा पाडी (१ वर्ष मुनिको)	०.५	५	०.७
	कोरेली (१-३ वर्षको)	२	१५	३
	थारो	२.५	३०	७
	गर्भिणी	३.५	३५	७
	दुहुना	३.५	४०	१०
	रागा	५	५०	१०
बाखा	पाठापाठी (३ महिना मुनिको)	०.०२	०.०१	०.००
	छतौरा/छतौरी	०.२५	२	०.२
	थारो	०.३	३	१
	गर्भिणी	०.४	४	१
	दुहुना	०.५	३.५	१
	व्याडको बोका	०.५	५	१
भेडा	पाठापाठी (३ महिना मुनिको)	०.०२	०.०१	०.०
	छतौरा/छतौरी	०.२५	२	०.२
	थारो	०.३	३	१
	गर्भिणी	०.४	४	१
	दुहुना	०.५	३.५	१
	व्याडको बोका	०.५	०	१
बंगुर	पाठापाठी	०.५	०.२	०.०
	थारो	२	२	०.०
	गर्भिणी	३	२	०.०
	लैनो	४	२.०	०.०
	भाले	३	२	०.०
कुखुरा	चल्ला	०.०१	०.०	०.०
	हुक्कने चल्ला	०.०८	०.०५	०.०
	फुल पार्ने	०.१२५	०.१	०.०
	ब्रोइलर	०.१५	०.१	०.०

तालिका २१: पशुपंक्षीलाई दैनिक खुवाउनु पर्ने सिफारिस गरिएका विभिन्न पौष्टिकतत्वको मात्रा

पशुपंक्षीको किसिम	उमेर/अवस्था	सुख्खा पदार्थ (के.जी.)	पाच्य प्रेटिन (डि.सि.पि., के.जी.)	कूल पाच्य पौष्टिक तत्व (टि.डि.एन., के.जी.)	व्याप्ति यम (ग्राम)	फस्फोरस (ग्राम)
गाई	बाढ्याबाच्टी (१ वर्ष मुनिको)	२.५	०.१५	१.६६	५	५
	कोरेली (१-३ वर्षको)	५	०.१७	२.०२	६	६
	थारो	७.८	०.२५	३.०३	९	९
	गर्भिणी	६	०.३६	४	२३	१८
	दुहना	७.८	१.०५	३.६३	११	१०.०४
	परिश्रम गर्ने (गोरु, साडे)	११	०.७	६.४	२२	१७
मैसी	पाडापाडी (१ वर्ष मुनिको)	२.५	०.१५	१.६६	५	५
	कोरेली (१-३ वर्षको)	५.५	०.१७	२.०२	६	६
	थारो	७.८	०.२५	३.०२	९	९
	गर्भिणी	६	०.३६	४	२३	१८
	दुहना	७.८	१.०५	३.६३	११	१०.०४
	परिश्रम गर्ने (रांगा)	११	०.७	६.४	२२	१७
बाघा	छतौरा/छतौरी (४ महिना माथिको)	०.७९	४९	०.४७५	४.१	२.७
	थारो	१.४१	६६	०.६७५	३.१	२.१
	गर्भिणी	१.९७५	१२०	१.०८६	५.९	३.९
	दुहना	१.८९	१११	१.०२	९.४	६.३
	व्याडको बोका	१.२३	५७	०.५९	२.७	१.८
भेडा	छतौरा/छतौरी (४ महिना माथिको)	०.६८	६३	०.४१	३.४	२.३
	थारो	१.३१	६५	०.५६	२.६	१.७
	गर्भिणी	२.१३	१५५	१.१२१	६.५	४.६
	दुहना	२.३७	१०५	१.२८	११.८	७.९
	व्याडको बोका	३	२०५	१.१५	१०.७	७.९
	मासुका लागि	४.३	२१८	१.८	१०.३	७.७

तालिका २२: उमेर अनुसार गाई भैंसीको लागि दाना बनाउन सिफारिस गरिएको कच्चा पदार्थहरू

सि.नं	कच्चा पदार्थको नाम	बाच्छा / बाच्छी	कोरेली	थारो	गर्भिणी	दुहुना	परिश्रम गर्ने (गोरु, राँगा)
१	मकै	३०	३०	३०	३०	३०	३०
२	गहुँको चोकर	२०	२०	२०	१४	१४	२०
३.	धानको ढुटो	२०	२०	२०	२०	२०	२०
४	भटमास	२०	२०	२०	२५	२५	२०
५	पिना	७	७	७	७	७	७
६	डिसिपि.	१	१	१	१	१	१
७	मिनरल मिक्सचर	१	१	१	२	२	१
८	नुन	१	१	१	१	१	१
जम्मा		१००	१००	१००	१००	१००	१००

तालिका २३: उमेर अनुसार भेंडा बाखाका लागि दाना बनाउन सिफारिस गरिएको कच्चा पदार्थहरू

सि.नं	कच्चा पदार्थको नाम	पाठा/पाठी	छतौरा/छतौरी	वयस्क	गर्भिणी	दुहुना	बोका
१	मकै	४५	२५	२५	४०	४०	३५
२	बदामको पिना	१५	२५	२०	९०	९०	१५
३.	गहुँको चोकर	१५	२५	३०	२५	२०	२०
४.	धानको ढुटो	२०	२०	२०	२०	२५	२५
५	डिसिपि.	२	२	२	२	२	२
६	मिनरल मिक्सचर	२	२	२	२	२	२
७	नुन	१	१	१	१	१	१
जम्मा		१००	१००	१००	१००	१००	१००

तालिका २४: उमेर अनुसार बंगुरको लागि दाना बनाउन सिफारिस गरिएको कच्चा पदार्थहरू

सि.नं	कच्चा पदार्थको नाम	पाठा/पाठी	छतौरा/छतौरी	वयस्क	गर्भिणी	माउ	भाले
१	मकै	५५	५०	४५	५०	५५	६०
२	बदामको पिना	२०	२०	२०	१८	१५	२०
३.	गहँको चोकर	१०	१८	२५	२०	१८	१३
४	खुँटो	५	५	५	५	५	५
५	मासु/हाडको धूलो	८	५	३	५	५	५
६	मिनरल मिक्सचर	१	१.५	१.५	१.५	१.५	१.५
७	नुन	०.५	०.५	०.५	०.५	०.५	०.५
जम्मा		१००	१००	१००	१००	१००	१००

तालिका २५: पशुपक्षीको दाना बनाउन सिफारिस गरिएका कच्चा पदार्थहरूगाई भैंसीको दानामा प्रयोग गरीने कच्चा पदार्थहरू

क्र.स.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकै	३७
२	गहुङ्को चोकर	२०
३	घानको ढुटो	२०
४	भटमासको पिना	१५
५	तोरीको पिना	५
६	मिनरल मिक्सचर	१
७	डि.सि.पि.	१
८	नुन	१
जम्मा		१००

तालिका २६: बाखाको दानामा प्रयोग गरिने कच्चा पदार्थहरु

क्र.सं.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकै	२०
२	गहुङ्को चोकर	२२
३	चना	२०
४	भटमासको पिना	२०
५	तोरीको पिना	१५
६	मिनरल मिक्सचर	१.५
७	डि.सि.पि.	१
८	नुन	०.५
जम्मा		१००

तालिका २७: भेडाको दानामा प्रयोग गरिने कच्चा पदार्थहरु

क्र.सं.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकै	२५
२	गहुङ्को चोकर	४०
३	भटमासको पिना	२०
४	तोरीको पिना	१२
५	मिनरल मिक्सचर	१
६	डि.सि.पि.	१
७	नुन	१
जम्मा		१००

तालिका २८: कुखुराको दानामा प्रयोग गरिने कच्चा पदार्थहरु

क्र.सं.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकै	३५
२	गहुङ्को चोकर	१२
३	धानको धुटो	२०
४	भटमासको पिना	२४
५	तोरीको पिना	५
६	मासु हाडको धुलो	२
७	मिनरल मिक्सचर	१
८	नुन	१
जम्मा		१००

तालिका २९: बंगुरको दानामा प्रयोग गरिने कच्चा पदार्थहरु

क्र.सं.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकै	१०
२	गहुँको चोकर	३०
३	धानको ढुटो	३०
४	भटमासको पिना	२०
५	मासु, हाडको धुलो	८
६	मिनरल मिक्सचर	१
७	नुन	१
जम्मा		१००

तालिका ३०: खरायोको दानामा प्रयोग गरिने कच्चा पदार्थहरु

नमुना १		नमुना २		
क्र.सं.	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा	कच्चा पदार्थको नाम	मात्रा, प्रतिशतमा
१	मकैको च्याँखला	२५	मकैको च्याँखला	४०
२	गहुँ	२०	जैको टुका	३०
३	धानको ढुटो	२०	गहुँको ढुटो	१०
४	पिना	२३	माछाको धुलो	१०
५	मासु, हाडको धुलो	१०	पिना	९
६	मिनरल मिक्सचर	१	नून	१
७	नुन	१		
जम्मा		१००		१००

तालिका ३१: दाना बनाउन प्रयोग हुने खाद्यपदार्थ हरूमा पाइने पौष्टिक तत्वहरू, प्रतिशतमा

नाम	सुख्खा पदार्थ	कच्चा प्रोटीन	कच्चा फाइबर	व्यालसीयम	फस्फोरस
बकुलाको ब्रान	-	१६.४२	-	१.१२	०.२९
मास	१०.०१	२५.२५	६.१७	०.१३	०.४३
मासको ब्रान	८९.२	१६.३५	-	०.५६	०.३८
हाडको धुलो	१४.१९	३०.४१	-	२२.०३	१.५९
फापर	८६.७७	९.३१	१५.२५	१.१५	०.२८
बोडी	८९	२६.५	८.०१	०.२२	०.४४
चना	११	१७.४८	१२.५६	०.२३	०.१९
खेसरी	८२.८	२५	७.९	०.२९	१.३९
माछाको धुलो	११.२	३०.५५	२.९६	३.४२	०.९४
बदामको पिना	-	४१.६१	-	०.३	१.०४
मसुरो	-	१०.२८	-	०.४२	०.५८
मसुरोको ब्रान	-	१३.२७	१०.४	०.५८	०.३१
मसुरोको भुस	-	९.७१	-	१.२३	०.१८
मकैको पिठो, सेतो	८४.५	९.१८	२.४	०.११	०.३५
मकैको पिठो, पहेलो	८७.३९	९.७७	३.०३	०.१५	०.४५
मकै रातो	८९.३४	९.९६	४.२४	०.१५	०.३९
मकै सेतो	८८.९८	१०.९७	३.०२	०.१०	०.३४
मकै पहेलो	-	९.९६	-	१.८	०.६९
मकैको ब्रान	८४.५	८.२६	१६.९	०.०२	०.२
मस्या	८५.२७	२३.३६	७.३६	०.२६	०.४२
मासुको धुलो	८८.८९	५७.८५	-	१.६४	०.११
कोदो	८२.३१	७.६५	८.६४	०.३	०.३१
कोदोको ब्रान	८९.२	१६.३५	-	०.६४	०.३
मुँको ब्रान	१०.६६	२१.५	-	०.३८	०.३७
तोरीको पिना	११.८८	२७.६८	११.६	१.२५	०.१७
जै	१३.११	११.४	-	०.२४	०.४८
सिपि	११.५१	२.४४	-	३५.९४	०.८
अरहर	८७.२५	२३.१८	१०.८२	०.२४	०.३५

नाम	सुख्खा पदार्थ	कच्चा प्रोटीन	कच्चा फाइबर	व्यालसीयम	फस्फोरस
अरहरको ब्रान	८६.९६	१३.२	२८.२२	०.४३	०.२१
अरहरको भुस	-	१३.३२	२७.३१	-	-
धानको धुटो	८३.६९	९.५२	१२.६१	०.३२	०.६६
धानको भुस	९६.३	६.६	३४.४६	०.९१	०.७३
धानको पोलीस	-	१२.७७	११.६४	०.९४	१.१८
तीलको पिना	९०.२१	२४.५१	११.३	-	-
भटमास	८६.७४	३२	-	०.४३	०.५९
भटमासको पिना	९२.०४	४५.०७	-	१.६१	०.६७
सुर्यमुखी	-	३०.०३	-	०.६	१.१३
सुर्यमुखीको पिना	-	३७.२९	-	०.६४	०.९८
गाहुं	८६.७	१४.५७	२.९५	०.१२	०.५२
गाहुंको ब्रान	८६.७५	१२.६५	११.६४	०.५५	०.५५
गाहुंको पिठो	-	८.४	-	०.६४	०.३
जौ	९०	१०.१	-	०.१	०.३
बदाम	९०	१३.३	-	-	-
वाजरा	९१	११.७	-	०.१२	०.३८
जुनेलो	९१	११.७	-	०.०३	०.०३
कपासको बीउ	९०	१८.१	-	-	-

तालिका ३२: विभिन्न किसिमका अपरम्परागत रूपमा खुवाईने खाद्यपदार्थहरूमा पाइने सुख्खा पदार्थ, प्राङ्गारिक पदार्थ, खरानी, कच्चा प्रोटीनको मात्रा, प्रतिशतमा

घाँसको नाम	सुख्खा पदार्थ	प्रा·रीक पदार्थ	खरानी	कच्चा प्रोटीन	चिल्लो पदार्थ
अदुवाको पात	१.२४	८३.९२	१६.०८	१०.६७	१.२८
आलुबखडाको पात	१२.९४	९१.३६	८.६४	१४.७५	२.३९
आंपाको पात	३७.०३	९१.१५	८.८५	१२.७८	४.८७
आरुको पात	१०.७३	९१.५७	८.४३	१६.३७	२.३६
ओखरको गेडा	३९.३४	५६.२७	४३.७३	१०.९१	४.२१
ओखरको पात	२५.७	९५.७३	४.२७	१७.३५	२.१३
इस्कुसको पात	१०.८८	७६.३५	२३.६५	३३.३३	०.३६
इलोट	१९.८९	८९.८२	१०.१८	१०९१	१.६४
उत्तिस	२०९३	९५.३५	४.६५	१७.६४	३.७७
उखुको बोका	२२	९५.२४	४.७६	२.१८	०.०९
उखुको टुप्पो	१२	९२.२२	७.७८	८.७९	०.४६
उखुकोको छोका	२२.९	९०.७४	९.२६	३.५५	१.४६
एसेलुको पात	२०.७३	९३.१३	६.८७	१३.८६	०.४८
कटहरको पात	३०.९	८७.०३	१२.९७	१५.८९	२.८
कपासको डांठ	२३.७	९२.७२	७.२८	१०.७	१.२८
कपासको पात	१८.०२	७९.०५	२०.९५	१५.१३	१.१६
कर्निके	१८.९६	९५.६४	४.३६	१२.०८	०.७२
कफिको पात	३७.३६	८८.१५	११.८५	१०.३९	२.१३
कटमारा	३१.१५	९२.८५	७.७५	१४.७९	३.०१
करम	२३.२२	९४.७२	५.२८	१०.७५	३.८५
कफिको गेडा	८४.६९	९६.७३	३.२७	१३.१६	२.७१
काफलको पात	१५.८७	९६.९१	३.०९	८.३३	२.०१
काउलो	३६.६१	९५.२५	४.७५	१२.७७	१.७५
कांकोको लहरा	५.९	७५.४५	२४.५५	२२.६२	०.४८
केराको पात	२०.०७	८७.३८	१२.६२	१५.८९	६.२५
केराको पातको डांठ	१०.२१	८७.३७	१२.६३	४.२४	१.२

घाँसको नाम	सुख्खा पदार्थ	प्राणीरीक पदार्थ	खरानी	कच्चा प्रोटीन	चिल्लो पदार्थ
केराको बोका	२९.०७	८६.०५	१३.९५	१२.९७	८.६२
केराको थाम	२.७८	७०.२५	२९.७५	११.३२	२.१
खड्यौलो	२९.७१	९३.२९	६.७१	७.६३	१.४२
खिरे	१३.५८	८२.८७	१६.१३	२३.७६	४.२
गांजाको पात	२७.०८	९२.३२	७.६८	१७	३.७
गाईजो	२५.९८	९०.४४	९.५६	१८.३२	४.५
चारपाते	२.९	९०.४६	९.५४	१५.३२	०.७७
चुत्रो	१०.८१	९७.९१	२.०९	७.२९	०.९६
जलकुम्भी	६.४४	५०.०६	४९.९४	१५.५७	०.९४
जामुन	२५.९६	९१.९६	८.०६	११.२९	१.४७
जुटको पात	९२.०८	९३.५३	६.४७	२३.६५	२.४८
झिंगार्हाइनो	३०.९३	९५.२३	४.७७	१२.३९	२.०२
टनी	२५.१	८७.५५	१२.४५	२१.८४	२.६८
जुटको बीउ	९०.०८	९३.५३	६.४७	२३.६५	२.४८
दुस भुइ घांस	२०.७२	९०.४७	९.५३	११.३२	१.२४
तिमला	१५.४६	८२.८	१६.२	१२.४७	३.०२
तितेपाती	१४.६४	८७.८७	१२.१३	२४.२९	२.४२
थकाईलो	१३	९६.१३	३.८७	८.७९	१.२९
धेरी	३५.६९	९२.१४	७.८६	८.१६	२.६३
धानको भुस	८४.१८	८३.४५	१६.५५	२.०३	०.२६
नास्पतिको पात	१७.५३	९३.२३	६.७७	११.२७	२.२२
नुनडिकी	२२.६८	८५.५७	१४.४३	१४.६६	१.९२
निगालो	३९.८	९३.१	६.९	१४.३४	४.०८
निमको पात	३२.४९	८९.७१	१०.२९	२०.०६	१.५२
प्याग्गी लहरेघांस	८.९८	८७.९५	१२.०५	२२.०५	३.१५
प्याउली	१७.७५	८५.३८	१४.६२	२३.०५	२.६१
पिपलको पात	२०.०३	८७.७४	१२.२६	१७.३	३.७४
फर्सीको लहरा	२२.२९	७७.०७	२८.९३	३५.१५	१.०३
बनमारा	६.६४	८८.८२	११.१८	१३.७१	१.५८
बाज	४०.८६	९६.९६	३.८४	५.३१	३.१७

घाँसको नाम	सुख्खा पदार्थ	प्राणीक पदार्थ	खरानी	कच्चा प्रोटीन	चिल्लो पदार्थ
बाखे	१४.७	९१.०४	८.९६	१३.०१	३.२४
वासिमाड	१२.७	९४.६८	५.३२	१७.०८	२.६
भटमासको बोका	७.८३	९१.५९	८.४१	८.६७	०.७४
भुइकटहरको बोका	१३.३	९२.७३	७.२७	१२.०७	०.४१
मकैको खोस्टा	८४.८४	९४.९४	५.०६	१०.३९	०.२९
मकैको ढोडं	२३.३४	८९.३१	१०.५९	३.९३	०.५
मसुरोको बोका	८५.१३	९०.२४	९.७६	-	२.१४
मछैना	५०.३५	९५.०८	४.९२	८.७९	३.३२
मेयौल	२६.३९	८७.८९	१२.११	२४.६९	३.२८
मला	१७.४६	९४.१८	५.८२	९.७५	४.०७
मकैको पात	१२.११	९१.३३	८.६७	६.५	२.८६
मन्धन घास	१३.८४	९२.९२	७.०८	१४.५२	२.१६
रक्सीको कट	१६.४४	९६.६८	३.३२	१७.१२	१.०६
रिङ्को पात	३४.४	९६.०५	४.९५	९.४२	२.१६
लप्सीको पात	३३.४	९६.०५	४.९५	९.४२	२.१६
लुते खन्यू	२५.२८	८६.१७	१३.८३	२२.१	१.५४
सखरखण्डको लहरा	९.३६	७७.३१	२२.६९	१०.५५	०.३१
साल	३५.३१	९२.९६	७.०४	७.९१	१.३४
साधन	१७.७६	८९.८९	१०.११	१५.०६	२.०९
सिमली	२४.२५	९०.१८	९.८२	१४.३	२.३
सुर्यमुखीको बीउ	१३.६८	७५.२६	२४.७४	३३.९४	५.०९
सेतीकाठ	२१.६	९३.५९	६.४१	६.५१	१.६५
सोरीना	२७.८६	८८.५३	११.४७	२०.२९	३.९५

तालिका ३३: विभिन्न किसिमका अपरम्परागत रूपमा खुवाईने खाद्यपदाथहरूमा पाइने रेशादार पदार्थको मात्रा, प्रतिशतमा

घाँसको नाम	एन.डि.फ	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
अदुवाको पात	६१.९१	६०.९२	२६.८२	०.९९	३४.१
आलुबखडाको पात	३५.६९	३०३४	२०.७१	५.३५	९.६२
आंपको पात	४२.५७	३६.१९	१४.६६	६.३७	२१.५३
आरुको पात	३३.३२	२७.६३	१६.८२	५.७	१०.८१
ओखरको गेडा	७६.३	६१.८३	१५.६२	१४.४८	४६.२१
ओखरको पात	७४.८५	६१.६९	१२.४५	१३.१६	४९.२४
इस्कुसको पात	३७.५३	३३.३	१९.६२	४.२३	१३.६९
इलोट	५७.५९	५६.७३	३६.३७	०.८७	२०.३६
उत्तिस	६४.४५	६०.९३	३८.५९	३.५२	२२.३४
उखुको बोका	७९.६७	७३.१६	१६.६८	६.५२	५६.४७
उखुको टुप्पो	७२.५१	६७.४५	१४.२४	५.०७	५३.२१
उखुकोको छोका	७४.४५	५७.७६	१५.९८	१६.६९	४१.७८
एसेलुको पात	४२.१७	३६.२९	१६.७७	५.८८	१९.५२
कटहरको पात	४५.२९	२५.७७	१०.०६	१९.५२	१५.७
कपासको डांठ	८१.२७	६६.९७	१३.३५	१४.३	५३.६२
कपासको पात	८१.०५	५५.६९	१०.३५	२५.३७	४६.३४
कनिके	३९.२	३२.५२	२२.७९	६.६९	९.७२
कफिको पात	५४.९८	४३.८३	२३.८९	११.१६	१९.१४
कटमारा	६०.८७	५७.३३	३९	३.५४	१८.३३
करम	५७.६२	५०.१८	२.४७	७.४३	४७.७१
कफिको गेडा	५१.२४	३५.३६	१८.९३	१५.८८	१६.४३
काफलको पात	७५.७६	६९.८१	४५.८१	५.९६	२३.९९
काउलो	६९.५	६४.८९	१४.७४	४.६२	४७.१५
कांकोको लहरा	६५.४४	५६.४६	२.८३	८.९८	५३.६३
केराको पात	६६.६५	५९.८९	११.५८	६.७६	४८.३
केराको पातको डांठ	३९.२९	३२.२८	११.९५	७.०१	२०.३३

घाँसको नाम	एन.डि.फ	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
केराको बोका	३६.८३	२९.५८	२६.१९	७.२४	३.३९
केराको थाम	७२.२४	६२.५८	४.०५	९.६६	५८.५३
खड्यौलो	७७.२६	६४.९३	२४.७२	१२.३३	४०.२१
खिरे	३१.६१	२८.४	१९.८७	३.२	८.५३
गांजाको पात	५८.९४	४५.९२	१७.८५	१३.०२	२८.०७
गाईजो	५५.७१	४७.७२	२३.६२	७.९९	२४.१
चारपाते	३८.१३	३४.४४	१०.७२	३.६९	२३.७३
चुत्रो	५८.८४	५१.१	२५.५१	७.७४	२५.५९
जलकुम्भी	४८.५८	४२.८१	४०.४१	५.७७	२.४
जामुन	७५.७	७३.५७	५०.६६	२.१३	२२.११
जुटको पात	४७.११	३४.९२	२८.८३	१२.१९	६.०९
झिंगाइनो	३९.१७	३८.१४	२७.८५	१.८३	१०.२९
जुटको बीउ	३८.६३	३३.१७	१४.८८	५.४६	१८.२९
दुस भुइ घास	४४.६२	२८.४४	७.४७	१६.१८	२१.०३
तिमला	६६.२२	६१.८५	५१.१३	४.३७	१०७२
तितेपाती	४०.२६	३५.१४	२७.०६	४.३२	८.८८
थकाईलो	३९.१७	३६.५	२८.४४	३.४६	८.०६
धेरी	४०.८६	३८.७३	२८.५३	२.१३	१०.२
नास्पितिको पात	४४.६५	३९.१७	३४.६५	४.६९	५.३२
नुनिडिकी	३५.३२	२८.५	१४.१९	६.८२	१४.३१
निगालौ	७२.२५	६०.१४	५७.५५	१२.१	२.६
निमको पात	३३.१३	३०.३६	२९.९२	३.५८	०.४४
प्याग्री लहरेघास	७५.८८	५२.८४	२४.७२	२३.०५	२८.१२
प्याउली	५४.५१	४६.१२	२६.८४	८.३९	१९.२८
पिपलको पात	४८.०२	४५.३२	२०.३	२.७	२५.०२
फर्सीको लहरा	२८.२१	१७.२६	१.९२	१०.९६	१५.३४
बनमारा	२८.९५	२८.३१	२१.१५	२.६४	५.१५
बाज	५०.११	४६.६५	२१.६१	४.२७	२५.०४
बाखे	४८.७२	४५.२५	३२.५५	३.४६	१२.७

घाँसको नाम	एन.डि.फ	ए.डि.फ.	लिगनीन	हेमीसेलुलोज	सेलुलोज
बासिमाड	१८.४९	१५.४२	८.४६	३.०६	६.९७
भटमासको बोका	६०.९२	५३.३	१३.७२	७.६२	३९.५८
भुइकटहरको बोका	६८.९१	५५.८९	२४.०५	१३.०२	३१.८४
मकैको खोस्टा	८१.३६	५३.५९	१०.३५	२७.७७	४३.२४
मकैको ढोडं	७०.६१	६०.७६	५८.९६	९.८४	१.८१
मछैना	८३.८३	३१.८६	२७.८७	१.९८	३.४९
मेयौल	४१.०६	३४.१७	१४.७५	६.८९	१९.४२
मला	३५.१४	३२.६	२५.२	२.५४	७.४
मकैको पात	५८.२१	४१.७५	२१.६५	१६.४६	२०.११
मन्थन घांस	२५.६९	१८.३९	८.२	७.३१	१०.१९
रक्सीको कट	४३.५	४१.६१	३८.४५	१.८९	३.१६
रिफ्को पात	६०.२१	५६.५२	३१.९६	३.७८	२४.५६
लप्सीको पात	४२.१५	३७.०४	३१.५६	५.११	६.४८
लुते खन्यू	४८.३२	४७.३२	३०.८८	१.०१	१६.४४
सखरखण्डको लहरा	८०.८६	७१.९	८.७८	८.७६	६३.१२
साल	५१.१६	४७.८९	२१.८९	३.२७	२६
साधन	७६.५५	७४.०५	४८.०४	२.५	२६.०१
सिमली	५३.७५	५२.०९	३५.२५	१.६६	१६.८४
सुर्यमुखीको बीउ	६८.०४	५२.७	१२.३६	१५.३४	४०.३३
सेतीकाठ	४४.२३	३९.१९	२८.४५	५.०४	१०.७४
सोरीना	६५.७३	६३.२८	४३.०३	२.४५	२०.२५

तालिका ३४: विभिन्न किसिमका अपरम्परागत रूपमा खुवाईने खाद्यपदार्थहरूमा पाइने खनिज तत्वहरूको मात्रा, प्रतिशतमा

घाँसको नाम	क्यालसीयम	फस्फोरस
अदुवाको पात	०.८२	०.४५
आलुखडाको पात	१.०३	०.२३
आंपको पात	२.१२	०.१
आरुको पात	१.१३	०.२३
ओखरको गेडा	१.६२	०.०४
ओखरको पात	१.४	०.२५
इस्कुसको पात	२.७९	०.९९
इलोट	२.२१	०.२९
उत्तिस	१	०.२१
उखुको बोका	०.१	०.१९
उखुको टुप्पो	०.७७	०.२४
उखुकोको छोका	०.१६	१.७७
एसेलुको पात	१.०८	०.२९
कटहरको पात	२.२५	०.५६
कपासको डांठ	०.५९	०.२५
कपासको पात	४.३७	०.३७
कनिके	०.७२	०.१८
कफिको पात	०.९२	०.१९
कटमारा	१.६७	०.२९
करम	०.८८	०.१८
कफिको गेडा	०.३१	०.२५
काफलको पात	०.४७	०.०३
काउलो	०.७१	०.१४
कांकोको लहरा	१.४९	०.७५
केराको पात	०.४७	०.३६
केराको पातको डांठ	०.८२	०.४१
केराको बोका	०.३१	०.२५
केराको थाम	१.२९	०.३४

घाँसको नाम	क्यालसीयम	फस्फोरस
खड्यौलो	०.५६	०.१४
खिरे	२	०.५
गांजाको पात	२.२५	०.४५
गाईजो	२.५४	०.१९
चारपाते	०.८५	०.३४
चुत्रो	०.६	०.१३
जलकुम्ही	२.२६	०.७
जामुन	१.५७	०.१६
जुटको पात	१.३७	०.५४
झिंगाइनो	०.६३	०.१७
जुटको बीउ	०.५५	०.८४
दुस भुइ घांस	०.६२	०.२७
तिमला	२.८२	०.२८
तितेपाती	०.७८	०.५५
थकाईलो	०.४६	०.११
धेरी	१.९७	०.१२
नास्पितिको पात	०.९४	०.२३
नुनडिकी	०.९३	०.३
निगालो	०.६२	०.१
निमको पात	२.९३	०.१८
प्याग्री लहरेघांस	०.८१	०.५९
प्याउली	२.७३	०.३३
पिपलको पात	१.९९	०.२६
फर्सीको लहरा	४.६८	०.९२
बनमारा	१.२७	०.४१
बाज	०.६५	०.०५
बाखे	३.१५	०.१९
बासिमाड	१	०.१३
भटमासको बोका	०.६९	०.२६
भुइकटहरको बोका	०.०७	०.१३
मकैको खोस्टा	०.१२	१.७६

घाँसको नाम	क्यालसीयम	फस्फोरस
मकैको ढोडं	०.४१	०.०८
मसुरोको बोका	०.४	०.२५
मछैना	०.९७	०.२६
मेयौल	२.५१	०.२५
मला	१.०५	०.१३
मकैको पात	०.५८	०.१२
मन्थन घांस	१.०८	०.२९
रक्सीको कट	०.३	०.३१
रिङ्को पात	१	०.२१
लप्सीको पात	०.९९	०.१७
लुते खन्यू	२.७२	०.२६
सखरखण्डको लहरा	०.९५	०.४४
साल	१.८८	०.०८
साधन	१.३५	०.४२
सिमली	०.६९	०.३७
सुर्यमुखीको बीउ	०.३१	०.६६
सेतीकाठ	१.७२	०.१५
सोगीना	३.०४	०.२४

सन्दर्भ सामाग्रीहरू

- McDonald, C.A. (1999). Animal Nutrition, Fifth Edition, pp 1-7
- Ghimire, R.P., R.R. Khanal and D.P. Adhikari (2012). Defoliation calendar of fodder trees in mid hills of Nepal. *Proceedings of the 6th National Animal Science Convention.* 25-26 September, 2011. pp 33-46
- Pariyar, D, K.K. Shrestha and R. Paudel (2012). Package of practices for year round forage production for commercial goat farming in different ecozones. *The Proceedings of the National Workshop on Research and Development Strategies for Goat Enterprizes in Nepal.* 27-28 Sepetember, Gokarna Resort, Kathmandu, pp 42-55
- Ranjan, S. K. (1993). Animal Nutrition and Feeding Practices
- Tiwari, M.R., S.K. Khanal, B.K. Shrestha and R.K. Jha (2005). Nutritional variation of some fodder tree species found in different part of Nepal. *Nepal Journal of Science and Technology.* Nepal Academy of Science and Technology, Kathmandu.**6:** 109-120
- Tiwari, M.R., S.K. Khanal, B.K. Shrestha and R.K. Jha (2005). Nutritional values of grasses found in Nepal. *Nepal Veterinary Journal.* Nepal Veterinary Association. Tripureswor, Kathmandu. **28:** 78-94
- Tiwari, M.R., S.K. Khanal, B.K. Shrestha and R.K. Jha (2005). Nutritional variation of different feed ingredients and compound feed found in different parts of Nepal. *Green Field Journal.* Himalayan College of Agricultural Sciences and technology, Kathmandu.**4 (2):** 65-73
- Tiwari, M.R., N.L. Tamrakar, H.R. Shrestha, B.K. Shrestha and R.K. Jha (2006). Nutritive value of different non conventional feeding resources found in Nepal. *Green Field Journal.* Himalayan College of Agricultural Sciences and technology, Kathmandu.**4 (1):** 33-45
- Tiwari, M.R., S.K. Khanal, B.K. Shrestha and R.K. Jha (2009). Nutritional variation of different varieties of rice straw found in different parts of Nepal. *Nepalese Journal of Agricultural Sciences.*

Himalayan College of Agricultural Sciences and technology,
Nepal. 7: 153-163

Upreti, C.R. and B.K. Shrestha (2006). Nutrient contents of feeds and
fodder in Nepal. Animal Nutrition Division, Khumaltar, Lalitpur
Verma, D.N. (1995). Text Book of Animal Nutrition, pp
1-19

कृषि डायरी (२०७३) कृषि सूचना तथा संचार केन्द्र, कृषि विभाग,
हरीहरभवन, ललितपुर

उप्रेती, चेतराज र सुजया उप्रेती (२०७१) नेपालमा पशुपन्थी तथा माछाको
आहारा, प्रकाशक बालिका उप्रेती, पेज ५१६

उप्रेती, चेतराज, मेघराज तिवारी, पुलकित मण्डल र वसन्त कुमार श्रेष्ठ
(२०७१). पशु आहारा र उपयोगको व्यावहारीक ज्ञान. पशु आहारा
महाशाखा, खुमलटार, ललितपुर